



भद्रपुर नगरपालिका

स्थानीय राजपत्र

कोशी प्रदेश, झापा नेपाल

भद्रपुर नगरपालिका, नगरकार्यपालिकाको कार्यालयद्वारा प्रकाशित

खण्ड ८ भद्रपुर, असार २९ गते, २०८१ साल, संख्या १

भाग २

भद्रपुर नगरपालिका

नगरकार्यपालिकाको कार्यालयको सूचना

भद्रपुर नगरपालिकाबाट जारी भएको देहाय बमोजिसको निर्देशिका सर्वसाधारणका लागि प्रकाशन गरिएको छ ।

भद्रपुर नगरपालिकाको

आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका, २०८१


स्वीकृत मिति: २०८१/०३/२७

प्रमाणीकरण मिति: २०८१/०३/२९



भद्रपुर नगरपालिका
 नगरकार्यपालिकाको कार्यालयको कार्यालय
 कोशी प्रदेश
 भद्रपुर, झापा

भद्रपुर नगरपालिकाको
 आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका, २०८१



२०८१/०३/२७

गणेश पोखरेल

नगर प्रमुख
 गणेश पोखरेल
 नगर प्रमुख
 भद्रपुर नगरपालिका

स्वीकृत मिति: २०८१/०३/२७

प्रमाणीकरण मिति: २०८१/०३/२९



मुख्यमन्त्री कार्यालय
भद्रपुर नगरपालिकाको आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका, २०७१

भद्रपुर नगरपालिकाको कार्यालय
भद्रपुर भाषा प्रदेश बिहार

प्रस्तावना

भद्रपुर नगरपालिकाबाट सम्पादन गरिने कार्य मितव्ययी, प्रभावकारी, नियमित र कार्यदक्षतापूर्ण ढंगबाट सम्पादन गर्न, वित्तीय प्रतिवेदन प्रणालीलाई विश्वसनीय बनाउन तथा प्रचलित कानून बमोजिम कार्यसम्पादन गर्न आन्तरिक नियन्त्रण प्रणाली तयार गरी कार्यान्वयन गर्नुपर्ने भएको र आन्तरिक नियन्त्रण प्रणाली तयार गर्दा यस नगरपालिकाको कामको प्रकृति अनुरूप नियन्त्रणको वातावरण, जोखिम क्षेत्रको पहिचान, नियन्त्रणका गतिविधि, सूचनाको आदान प्रदान, अनुगमन तथा मूल्याङ्कन जस्ता बिषयलाई समेट्दै सम्भावित जोखिम विश्लेषण गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७८ एवम् स्थानीय तहको आन्तरिक नियन्त्रण प्रणाली तर्जुमा दिरदर्शन-२०७८ बमोजिम यो निर्देशिका जारी गरिएको छ ।

परिचयमें

प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस निर्देशिकाको नाम “भद्रपुर नगरपालिकाको आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका, २०७१” रहेकोछ ।

(२) (यो निर्देशिका भद्रपुर नगरपालिकाको कार्यपालिकाबाट स्वीकृत भई राजपत्रमा प्रकाशित भएको मितिदेखि लागु हुनेछ ।

२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस निर्देशिकामा

(क) “अधिकार प्राप्त अधिकारी” भन्नाले नगरपालिकामा लागु हुने प्रचलित ऐन, नियमावली बमोजिम कुनै कार्य गर्न अधिकार प्राप्त अधिकारी सम्झनु पर्दछ ।

(ख) “प्रमुख” भन्नाले नगरपालिकाको प्रमुखलाई सम्झनु पर्दछ ।

(ग) “अन्तिम लेखापरीक्षण” भन्नाले नेपालको संविधानको धारा २४१, लेखापरीक्षण ऐन २०७५ को दफा ३ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७७ बमोजिम महालेखापरीक्षकको कार्यालयबाट हुने लेखापरीक्षण सम्झनु पर्दछ ।

(घ) “आन्तरिक नियन्त्रण” भन्नाले निकायले आफ्नो उद्देश्य प्राप्तिको लागि कार्य सञ्चालनमा हुने जोखिमहरूको पहिचान र तिनको सम्बन्धन गर्ने कार्यलाई सम्झनु पर्दछ ।

(ङ) “आन्तरिक नियन्त्रण प्रणाली” भन्नाले आन्तरिक नियन्त्रण कार्यलाई व्यवस्थित गर्न निर्माण गरिएको प्रणालीलाई सम्झनु पर्दछ ।

(च) “आन्तरिक लेखापरीक्षण” भन्नाले नगरपालिकामा तोकिएको आन्तरिक लेखापरीक्षण शाखा वा उक्त शाखाका कर्मचारीबाट हुने लेखा तथा अन्य कारोबार र सोसंग सम्बन्धित कागजात एवम् प्रक्रियाको जाँच, परीक्षण, विश्लेषणको कार्य सम्झनु पर्दछ ।

(छ) “एक तह माथिको अधिकारी” भन्नाले वडा सचिव वा शाखा / महाशाखा / विभागीय प्रमुखको हकमा प्रमुख प्रशासकीय अधिकृत, प्रमुख प्रशासकीय अधिकृतको हकमा नगरपालिकाको प्रमुख र नगर प्रमुखको हकमा नगर कार्यपालिका सम्झनु पर्दछ ।

(ज) “ऐन” भन्नाले भद्रपुर नगरपालिकामा लागू भएको प्रचलित ऐन सम्झनु पर्दछ ।

- २०१४
- (झ) “कार्यपालिका” भन्नाले नगर कार्यपालिका सम्झनुपर्दछ कार्यपालिकाको कार्यालय सम्झनुपर्दछ ।
- (ज) “कार्यालय” भन्नाले भद्रपुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सम्झनुपर्दछ ।
- (ट) “कोष” भन्नाले भद्रपुर नगरपालिका स्थानीय सञ्चित कोष सम्झनु पर्दछ र सो शब्दले कानून बमोजिम स्थापना भएका अन्य स्थानीय कोषलाई समेत जनाउँदछ ।
- (ठ) “कोष तथा लेखा नियन्त्रक कार्यालय” भन्नाले महालेखा नियन्त्रक कार्यालय अन्तर्गतको जिल्ला स्थित कोष तथा लेखा नियन्त्रक कार्यालय सम्झनु पर्दछ ।
- (ड) “जिम्मेवार व्यक्ति” भन्नाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम कार्य सञ्चालन गर्ने, जिम्मा लिने, खर्च गर्ने, लेखा राखे, प्रतिवेदन गर्ने, आन्तरिक वा अन्तिम लेखापरीक्षण गराई बेरुजु फछ्यौट गर्ने गराउने, सरकारी नगदी जिन्सी असुल उपर गर्ने गराउने तथा दाखिला गर्ने वा गराउने कर्तव्य भएको व्यक्ति सम्झनु पर्दछ ।
- (ढ) “जोखिम” भन्नाले निकायको उद्देश्य प्राप्तिलाई वाधा पुर्याउन सक्ने कुनै क्रियाकलाप वा घटना हुन सक्ने सम्भावनालाई बुझाउँदछ ।
- (ण) “प्रमुख प्रशासकीय अधिकृत” भन्नाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ बमोजिमको प्रमुख प्रशासकीय अधिकृत सम्झनु पर्दछ ।
- (त) “मन्त्रालय” भन्नाले नेपाल सरकारको सङ्गीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सम्झनु पर्दछ ।
- (थ) “शाखा प्रमुख” भन्नाले नगरकार्यपालिकामा रहेका शाखाको प्रमुखको जिम्मेवारी सम्हालेको व्यक्ति सम्झनु पर्दछ ।
- (द) “वित्तीय उत्तरदायित्व” भन्नाले वित्तसम्बन्धी प्रतिफलमा सुधार गर्न, वित्तीय अनुशासन, पारदर्शिता तथा जवाफदेहिता कायम गर्न वहन गर्नु पर्ने जिम्मेवारी, जवाफदेहिता तथा सोबाट प्राप्त हुने प्रतिफल प्रतिको उत्तरदायित्व तथा परिपालना सम्झनु पर्दछ ।
- (ध) “वित्तीय विवरण” भन्नाले स्थानीय तहको लागि स्वीकृत भएको कुनै निश्चित अवधिमा भएको आर्थिक कारोबारको समष्टिगत स्थिति दर्शाउने उद्देश्यले शीर्षक समेत खुल्ने गरी तयार गरिएको विवरण सम्झनु पर्दछ र सो शब्दले कारोबारको स्थिति दर्शाउने गरी शीर्षकका आधारमा बनाइएको बजेट अनुमान, निकाशा, खर्च, आमदानी, दाखिला र बाँकी रकम समेत खुलाइएको प्राप्ति र भुक्तानी विवरण र सोसँग सम्बन्धित लेखा, टिप्पणी र खुलासा समेतलाई जनाउँदछ ।
- (न) “बेरुजु” भन्नाले प्रचलित कानून बमोजिम पुर्याउनु पर्ने रीत नपुर्याई कारोबार गरेको वा राख्नु पर्ने लेखा नराखेको तथा अनियमित वा बेमुनासिब तरिकाले आर्थिक कारोबार गरेको भनी लेखापरीक्षण गर्ना औल्याइएको वा ठहराइको कारोबार सम्झनु पर्दछ ।
- (प) “संपरीक्षण” भन्नाले आन्तरिक वा अन्तिम लेखापरीक्षण प्रतिवेदनमा औल्याइएको बेरुजुको सम्बन्धमा पेश हुन आएका स्पष्टीकरण वा प्रतिक्रिया साथ संलग्न प्रभाण तथा कागजातको आधारमा गरिने फछ्यौट सम्बन्धी कार्यलाई सम्झनु पर्दछ ।
- (फ) “नगरपालिका” भन्नाले भद्रपुर नगरपालिका सम्झनु पर्दछ ।

३. आन्तरिक नियन्त्रण प्रणालीको उद्देश्य: नगरपालिकाले देहायको उद्देश्य प्राप्तिको लागि आन्तरिक नियन्त्रण प्रणालीको तर्जुमा गरी जारी गरिएको छ:
- (क) कार्य सञ्चालनलाई व्यवस्थित, सिलसिलाबद्ध र नियमित गर्नु,
- (ख) स्रोत साधन तथा सम्पत्तिको उपयोगमा नियमितता, मितव्ययिता, कार्यदक्षता र प्रभावकारिता ल्याउनु,

- ग्रन्थालय
काठमाडौं राजधानी
- (ग) प्रचलित ऐन, नियम लगायतका कानूनी व्यवस्था तथा कार्यविधिको परिपालना गराउनु,
 (घ) स्रोत साधन तथा सम्पत्तिको अपब्यय, दुरुपमोगा सहानी नोकसानी हुनबाट रोक्नु,
 (ड) वित्तीय विवरणको विश्वसनीयता, गुणस्तरीयता र प्रभावकारिता अभिवृद्धि गर्नु,
 (च) वित्तीय जिम्मेवारी तथा अनुशासन कायम गरी वित्तीय पारदर्शिता र जवाफदेहीता प्रवर्द्धन गर्नु ।

आन्तरिक नियन्त्रण प्रणाली कार्यान्वयनका आधारः

४. भद्रपुर नगरपालिकाले आन्तरिक नियन्त्रण प्रणालीको तर्जुमा गर्दा देहायका नीतिगत एवम् कानूनी व्यवस्थाहरूलाई आधारको रूपमा लिएको छः
- (क) नेपालको संविधान
 (ख) स्थानीय सरकार संचालन ऐन २०७४,
 (ग) भद्रपुर नगरपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली
 (घ) सार्वजनिक खरिद ऐन र २०६३, सार्वजनिक खरिद नियमावली २०६४ तथा भद्रपुर नगरपालिकाको सार्वजनिक खरिद नियमावली ।
 (ड) सूचनाको हक सम्बन्धी ऐन २०६४ र सूचनाको हक सम्बन्धी नियमावली, २०६५
 (च) लेखापरीक्षण ऐन २०७५ ,
 (छ) कर्मचारी समायोजन ऐन २०७५,
 (ज) भ्रष्टाचार निवारण ऐन २०५९,
 (झ) संघ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तरसम्बन्ध ऐन २०७७, एवम् संघ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तरसम्बन्ध नियमावली २०७७,
 (ग) महालेखा परीक्षकद्वारा स्वीकृत फारामहरू (म.ले.प. फारामहरू)
 (ट) सरकारी कारोबार निर्देशिका, २०७६
 (ठ) एकीकृत आर्थिक संकेत तथा बर्गीकरण र व्याख्या, २०७४ (दोश्रो परिमार्जन सहित)
 (ड) स्थानीय तहको वार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन, २०७५
 (ठ) स्थानीय तहमा बजेट तर्जुमा, कार्यान्वयन, आर्थिक व्यवस्थापन तथा सम्पत्ति हस्तान्तरण सम्बन्धी निर्देशिका, २०७४
 (ण) स्थानीय तहको लेखापरीक्षण मार्गदर्शन, २०७४
 (त) नगरपालिकाको राजनीति सुधार कार्ययोजना तर्जुमा दिग्दर्शन, २०८०
 (थ) नगरपालिका विपद व्यवस्थापन कोष (सञ्चालन) कार्यविधि, २०८०
 (द) नगरपालिका कार्यसम्पादन नियमावली, २०८०
 (ध) स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुन्नत)
 (न) आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धी अन्य निकायका प्रचलित राष्ट्रिय एवम् अन्तराष्ट्रिय अभ्यासहरू ।

आन्तरिक नियन्त्रण प्रणालीका क्षेत्रः

५. भद्रपुर नगरपालिकाको आन्तरिक नियन्त्रण प्रणालीमा देहायको विषय क्षेत्रहरू समेटिएको छः
- (क) संगठनात्मक संरचना, जनशक्ति व्यवस्थापन तथा नैतिक आचरण नियन्त्रण
 (ख) सुशासन, सेवा प्रवाह र प्रशासनिक कार्यको नियन्त्रण
 (ग) सूचना तथा सञ्चार, अभिलेखीकरण र प्रतिवेदन सम्बन्धी नियन्त्रण

- २०१९/८५
- (घ) निरीक्षण, सुपरीवेक्षण र अनुगमन तथा मूल्याङ्कन
 (इ) राजस्व तथा प्राप्त हुनुपर्ने हिसाबको नियन्त्रण
 (च) बजेट तथा कार्यक्रम तर्जुमा स्वीकृती, निकाशा र रकमान्तर नियन्त्रण
 (छ) बजेट खर्च तथा पेशकीको नियन्त्रण
 (ज) बैंड खाता सञ्चालन, हिसाब भिडान, भुक्तानी नियन्त्रण
 (झ) अनुदान प्राप्ति तथा उपयोग सम्बन्धी नियन्त्रण
 (ञ) प्रशासनिक खर्च, तलब तथा सुविधा र सवारी साधन तथा उपकरणको उपयोग
 (ट) खरिद कार्यको नियन्त्रण, मालसामान खरिद, निर्माण कार्य तथा सेवा खरिद
 (ठ) प्रतिवद्धता खर्च तथा भुक्तानी दिन बाँकी हिसाब सम्बन्धी नियन्त्रण
 (ड) आकस्मिक तथा प्राकृतिक प्रकोपको अवस्थाको खर्च नियन्त्रण
 (ढ) सम्पत्ति, तथा जिन्सी व्यवस्थापन सम्बन्धी नियन्त्रण
 (ण) धरौटी कारोबार तथा कोष सञ्चालनको नियन्त्रण
 (त) लेखाङ्कन तथा लेखा सफ्टवेयरको सञ्चालन र वित्तीय प्रतिवेदन सम्बन्धी नियन्त्रण
 (थ) जनसहभागिता र सार्वजनिक जवाफदेहिता
 (द) लेखापरीक्षण तथा बेरुजु फछ्यौट सम्बन्धी नियन्त्रण
- नोट:** नगर तथा नगरपालिकाहरूले आआफ्नो आन्तरिक नियन्त्रण प्रणाली तयार गर्दा कामको प्रक्रिया अनुरूप माथिका विषय क्षेत्रहरूमा आवश्यकता अनुसार थपघट गर्न सकिने ।

परिलेखद २

सञ्चालनात्मक संरचना, जलशालि व्यवस्थापन एवम् नैतिकता र आचारसंहिता

संगठनात्मक संरचना:

६. सङ्गठनात्मक संरचना निर्माण गर्दा देहायका नीति अवलम्बन गरिनेछः
- क) सङ्गठनात्मक संरचना निर्माण गर्दा नगरपालिकाको उद्देश्य परिपूर्ति हुने गरी निर्माण गरिने छ ।
७. सङ्गठनात्मक संरचना निर्माण गर्दा मुख्य रूपमा देहायका जोखिमहरू रहन सक्नेछन्:
- क) सङ्गठनात्मक संरचना तयार गर्दा कार्यबोझ र आयको विश्लेषण नगरी बोझिलो संरचना तयार हुन सक्ने ।
- ख) व्यक्तिगत स्वार्थ र सम्बन्धको आधारमा सङ्गठन संरचना तयार हुन सक्ने ।
- ग) सङ्गठनको उद्देश्य पूर्तिको लागि आवश्यक पूर्ण संरचना तयार नहुन सक्ने ।
- घ) सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन सभाबाट स्वीकृत नगरी कार्यान्वयन हुन सक्ने ।
८. सङ्गठनात्मक संरचना निर्माण गर्दा देहायका प्रक्रिया अपनाइने छः
- क) नगरपालिकाको सङ्गठन संरचना तथा दरबन्दीको अध्ययन गर्दा आफ्नो कार्यबोझ र राजस्व क्षमता समेतलाई विश्लेषण गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरिनेछ ।
- ख) प्रशासनिक खर्चको सीमा पालना हुने गरी सङ्गठन संरचना स्वीकृत गरिनेछ ।
- ग) सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गराउँदा विषयगत शाखा र बडा कार्यालय सहितको पूर्ण सङ्गठन संरचना सहभागितामूलक विधिबाट तयार गरिनेछ ।
- घ) सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्दा सहीय र प्रदेश कानून तथा मापदण्डको पालना गरिनेछ ।

२०१९/८५

- ३१०५८
- ड) सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन सम्बन्धीय अनिवार्य रूपमा स्वीकृत गराइनेछ ।
९. सङ्गठनात्मक संरचना निर्माणको मुख्य जिम्मेवारी प्रभुत्वात् प्रशासनकीय अधिकृत र कार्यालयको हुनेछ ।
१०. स्वीकृत सङ्गठन संरचना सार्वजनिक गरी मन्त्रालय र प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइने छ ।
११. जिल्ला समन्वय समिति तथा स्थानीय तहको सुशासन समितिबाट सङ्गठनात्मक संरचना निर्माण कार्यको अनुगमन गराइनेछ ।
- पदपूर्ति तथा जनशक्ति व्यवस्थापन
१२. जनशक्ति व्यवस्थापन गर्दा देहायका नीति अवलम्बन गरिनेछ ।
- (क) स्वीकृत दरबन्दीको रिक्त पदमा परिपूर्ति गरिनेछ ।
 - (ख) कर्मचारीको योग्यता, क्षमता, रुची र कार्यसम्पादनको आधारमा पदस्थापन गरिनेछ ।
 - (ग) प्रचलित कानून विपरित कर्मचारी काजमा राखिने छैन ।
 - (घ) कार्यसम्पादनमा आधारित भई प्रोत्साहन, पुरस्कार तथा दण्डको व्यवस्था लागू गरिनेछ ।
१३. जनशक्ति व्यवस्थापन गर्दा देहायका जोखिमहरू हुन सक्नेछन्:
- (क) जनशक्ति व्यवस्थापन योजना तयार नगरिने
 - (ख) प्रदेश लोकसेवा आयोगमा रिक्त पद माग नगर्ने ।
 - (ग) दरबन्दी नभएको स्थानमा कानूनमा व्यवस्था भएभन्दा बढी अवधिको कर्मचारी काजमा राख्ने
 - (घ) कर्मचारीको योग्यता, क्षमता र रुचिबाटे जानकारी नराखी पदस्थापन गरिने ।
 - (ङ) सम्पर्क सम्बन्ध र आस्थाको आधारमा कर्मचारीको पदस्थापना हुने ।
 - (च) सङ्गठनको उद्देश्य हासिल गर्न दक्ष जनशक्तिको अभाव हुन सक्ने ।
१४. जनशक्ति व्यवस्थापन तथा पदपूर्ति गर्दा देहायका प्रक्रियाहरू अपनाउनु पर्नेछ ।
- (क) जनशक्ति व्यवस्थापन योजना तयार गरिनेछ ।
 - (ख) प्रभुत्व प्रशासनकीय अधिकृतको पद रिक्त भए तत्कालै सङ्गीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अनुरोध गरिनेछ ।
 - (ग) प्रदेश लोकसेवा आयोगमा पदपूर्तिको लागि समयमै अनुरोध गरी पठाइनेछ ।
 - (घ) कर्मचारीहरूको पदस्थापन गर्दा शैक्षिक योग्यता, तालिम, अनुभव र विज्ञतालाई दृष्टिगत गरी उपयुक्त व्यक्ति उपयुक्त स्थानमा पदस्थापन गरिनेछ ।
 - (ङ) कर्मचारी नियुक्ति वा पदस्थापन गर्दा अनिवार्य रूपमा कार्य विवरण दिने व्यवस्था गरिनेछ ।
 - (च) स्वीकृत दरबन्दीको पदमा मात्र कानूनमा भएको व्यवस्था बमोजिम समय तोकी कर्मचारीलाई काजमा खटाइनेछ ।
१५. पदपूर्ति तथा जनशक्ति व्यवस्थापन गर्ने प्रभुत्व दायित्व प्रभुत्व प्रशासनकीय अधिकृत र कार्यपालिकाको हुनेछ ।
यस सम्बन्धी प्रभुत्व क्रियाकलापहरू र विवरण अद्यावधिक गरी वेभसाइटमा राखिनेछ ।
१६. पदपूर्ति तथा जनशक्ति व्यवस्थापन सम्बन्धी प्रभुत्व क्रियाकलापहरूको अनुगमन र मूल्याङ्कन सुशासन समितिले गर्नेछ ।

नैतिकता र आचारसंहिता

१७. नगरपालिकाले नैतिकता र आचार संहिताका सम्बन्धमा देहायका नीति अवलम्बन गर्नेछ ।
- (क) पदाधिकारीको आचारसंहिता र कर्मचारीको पेशागत आचारसंहिता तयार गरी लागू गरिनेछ ।

१८. नगरपालिकामा नैतिकता र आचारसंहिता पालनाका सम्बन्धमा देहायका जोखिमहरू रहन सक्नेछन् ।

(क) स्थानीय तहका पदाधिकारी र कर्मचारीहरूको आचारसंहिता तयार नगरिने ।

(ख) स्वीकृत भएको आचारसंहिता लागू नगरिने ।

(ग) आचरण पालनाको अनुगमन गर्ने संयन्त्र स्थापना नगरिने ।

(घ) आचरण उल्लङ्घन भएता पनि कारबाही नहुने ।

१९. नगरपालिकामा नैतिकता र आचार संहिता पालनाका सम्बन्धमा देहायका प्रक्रियाहरू अपनाइनेछ ।

(क) पदाधिकारीको आचारसंहिता स्वीकृत गराई वेभ साइट मार्फत सार्वजनिक गरिनेछ ।

(ख) पदाधिकारीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने व्यवस्था मिलाइनेछ ।

(ग) आचारसंहिता परिपालनाको अवस्था मूल्याङ्कनका सूचकहरू समेत तयार गरिनेछ ।

(घ) पदाधिकारी र जनशक्तिलाई आचारसंहिता पालना गर्ने प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्ने गराउने र सोको अभिलेख राख्ने व्यवस्था मिलाइनेछ ।

(ङ) निजी स्वार्थ गाँसिएको विषयसँग सम्बन्धित निर्णयमा सहभागी नहुने व्यवस्था मिलाइनेछ ।

(च) आचरणहरू उल्लङ्घन गरे, नगरेको सम्बन्धमा जाँचबुझ तथा अनुगमन गर्ने सुशासन समितिले अनुगमन गर्ने व्यवस्था मिलाइनेछ ।

(छ) आचरण उल्लङ्घन सम्बन्धी गुनासा वा उजुरीहरू उजुरी पेटीका/अन्य विद्युतीय माध्यमबाट जानकारी प्राप्त गरी सूचना वा पृष्ठपोषण गर्ने व्यवस्था मिलाइनेछ ।

(ज) आचारसंहिता उल्लंघन सम्बन्धी अभिलेख राख्नी प्रचलित कानून बमोजिम कारबाही गर्ने गराउने व्यवस्था गरिनेछ ।

(झ) तेस्रो पक्ष वा सार्वजनिक सुनुवाइ मार्फत आचारसंहिताको वार्षिक अनुगमन गर्ने व्यवस्था मिलाइनेछ ।

(ञ) आचरणको विषय कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन र कर्मचारी तथा पदाधिकारीको पुरस्कार र दण्ड प्रणालीसँग आबद्ध गरिनेछ ।

२०. स्वीकृत आचारसंहिता तथा तेस्रो पक्षबाट भएको अनुगमनको प्रतिवेदन वेभसाइटमा राखिनेछ ।

२१. सुशासन समितिले आचारसंहिता कार्यान्वयन सम्बन्धमा आवश्यक अनुगमन गरी निर्देशन दिनेछ ।

सेवा प्रवाह र प्रशासनिक नियम प्रक्रिया

सेवा प्रवाह

२२. सेवा प्रवाह सम्बन्धी व्यवस्था मिलाउन देहायका नीति अवलम्बन गरिनेछ:

(क) सुशासनका निम्ति प्रभावकारी सेवा प्रवाहको व्यवस्था मिलाइने छ ।

२३. सेवा प्रवाह प्रभावकारी ब्राह्मण सन्दर्भमा देहायका जोखिमहरू रहन सक्नेछन्-

(क) आवश्यक सूचना सहितको अधावधिक नागरिक बडापत्र सबैले देखे स्थानमा नराखिएको हुन सक्ने,

(ख) कठिनाई भोगेका जनताको घरदैलोमा सेवा प्रवाहको व्यवस्था नगरिने,

(ग) घुम्ती सेवा सुगम र सहज ठाउँमा मात्र गरिन सक्ने,

(घ) सार्वजनिक उत्तरदायित्व अधिवृद्धि सम्बन्धी पर्याप्त कानूनी व्यवस्था नगरिने,

(ङ) सेवाको समय तथा लागत बढी लाग्न सक्ने, ढिलासुस्ती, अनुचित लेनदेन हुन सक्ने,

(च) लक्षित वर्ग पहिचान नहुन सक्ने ।

२०२४



२४. नगरपालिकाको सेवा प्रवाहलाई प्रभावकारी बनाउन देहायको प्रक्रियालूप्रवाहलाई अवलम्बन गरिने छः

- (क) नागरिक बडापत्र कार्यपालिकाको कार्यालय, वडा कार्यालय र विषयगत कार्यालयको परिसर भित्र सबैले देखे उपयुक्त स्थानमा राखे व्यवस्था मिलाइनेछ ।
- (ख) सम्भव भएसम्म डिजिटल नागरिक बडापत्रको व्यवस्था गरिनेछ ।
- (ग) नागरिक बडापत्रमा क्षतिपूर्ति सम्बन्धी व्यवस्था समेत शुरुवात गरिनेछ ।
- (घ) सबै प्रति शिष्ट व्यवहार गरिनेछ ।
- (ङ) सेवाग्राही प्रति मर्यादित र समान व्यवहार गरिनेछ ।
- (च) सेवाग्राहीलाई भेदभाव नगरी सेवा प्रदान गरिनेछ ।
- (छ) सेवा प्रवाहको मापदण्ड र कार्यविधि तयार गरी पारदर्शिता कायम गरिनेछ ।
- (ज) लक्षित वर्ग पहिचानका आधारहरू तयार गरी सोसँग सम्बन्धित कार्यक्रम तयार गरी लागु गरिनेछ ।
- (झ) घुम्ती सेवा सञ्चालन सम्बन्धी कानूनी व्यवस्था गरिनेछ ।
- (ज) कार्यालयबाट टाढा रहेका समुदाय वा जनता, सेवा प्राप्त गर्ने कठिनाई भोगिरहेका सेवाग्राही, पिछडिएका क्षेत्रको वर्गका सेवाग्राहीलाई विशेष ध्यान दिइनेछ ।
- (ट) घुम्ती सेवा वा सूचना प्रविधिको प्रयोगबाट सेवाप्रवाहमा सरल र सहज पहुँचको व्यवस्था गरिनेछ ।
- (ठ) सार्वजनिक सम्पत्तिको पहिचान तथा अभिलेखीकरण मार्फत संरक्षण र सम्बर्द्धनमा जोड दिइनेछ ।
- (ड) सामाजिक परीक्षण, सार्वजनिक परीक्षण, सार्वजनिक सुनुवाई जस्ता सामाजिक उत्तरदायित्व सम्बन्धी औजारहरू अनिवार्य रूपमा अवलम्बन गर्नुपर्ने गरी कानूनी व्यवस्था गरिनेछ ।
- (ढ) सामाजिक परीक्षण तथा सार्वजनिक परीक्षणको आवधिक रूपमा अनुगमन गर्ने व्यवस्था मिलाइनेछ ।
- (ण) स्रोत साधनको उपलब्धता र कार्य प्रकृति सुहाउँदो विद्युतीय सूचना प्रविधिको विकास गरी प्रयोग गरिनेछ ।
- (त) सेवा प्रवाहको लागि सङ्गीय वा प्रदेश मन्त्रालायबाट विकास गरेको उपयुक्त प्रविधि भए प्रयोगमा ल्याइनेछ ।
- (थ) प्रविधिको माध्यमबाट सेवा प्रवाह सम्बन्धी तथ्याङ्को अध्यावधिक गरी अभिलेख राखिनेछ ।

२५. सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रमुख दायित्व कार्यपालिकाको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृतको हुनेछ ।

२६. नगरपालिकामा सेवा प्रवाह सम्बन्धी मापदण्ड, नीति, सूचना, राजपत्र र अन्य काम कारबाही वेबसाइटमा राखी सार्वजनिक गरिनेछ ।

२७. नगरपालिकाको सुशासन समितिले सेवा प्रवाह सम्बन्धमा आवश्यक अनुगमन गरी निर्देशन दिनेछ ।
प्रशासनिक निर्णय प्रक्रिया

२८. नगरपालिकाले प्रशासनिक निर्णय प्रक्रिया प्रभावकारी बनाउन देहायको नीति अवलम्बन गरिनेछः

- (क) सार्वजनिक सेवा प्रवाहलाई छिटो छुरितो, पारदर्शी, उत्तरदायी, जवाफदेही र सूचना प्रविधिमैत्री बनाइनेछ ।

२९. नगरपालिकामा प्रशासनिक निर्णय प्रक्रियाका सन्दर्भमा देहायका जोखिमहरू रहन सक्ने देखिन्छः

- (क) निर्णयको कार्यविधि, समय र आधार स्पष्ट नखुलाई स्वेच्छाचारी हिसावले निर्णय गरिने ।
- (ख) निर्णयको आधार तयार नगरी अनियमितता र सरकारी हानी नोक्सानी हुने गरी निर्णय गर्ने ।
- (ग) कार्यहरूलाई प्राथमिकताको आधारस्थावर्गिकरण नगरिने ।

७५

(घ) पदाधिकारी र कर्मचारीले आफैले गर्न सक्ने काम नसारो जिम्मेवारी पन्छाउने तथा प्रशासनिक निर्णयका तह बढी हुने ।

३०. प्रशासनिक निर्णय प्रक्रिया प्रभावकारी बनाउन देहायका प्रक्रियाहरू अवलम्बन गरिने छ ।

(क) निर्णय गर्दा प्रचलित कानून बमोजिमका आवश्यक कार्यावधि अपनाइनेछ । निर्णय प्रक्रियालाई सरल र पारदर्शी बनाउदै लगिनेछ ।

(ख) कानूनमा तोकिए बमोजिम निश्चित समयावधि भित्र निर्णय गर्ने गराइनेछ ।

(ग) निर्णय गर्दा प्रचलित कानून बमोजिमको आधार वा अन्य आधार, पुष्ट्याई तथा कारण स्पष्ट खुलाउने व्यवस्था लागू गरिनेछ ।

(घ) नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले निर्णयको उपयुक्तताबारे निगरानी र सुपरिवेक्षण गरिनेछ ।

(ङ) कामको महत्व अनुसार वर्गीकरण गरी कार्य फछ्यौट गर्ने समयावधि तोक्ने र तोकिएको समय भित्र कार्य फछ्यौट गर्ने मापदण्ड बनाई कार्यान्वन गरिनेछ ।

(च) कार्य फछ्यौट गर्ने समय देहाय बमोजिम गर्ने गराइनेछ ।

प्राथमिकता	व्यक्ति आफैले फछ्यौट गर्ने	माथिल्लो तहमा पेश गरेकोमा सो तहले फछ्यौट गर्ने
तुरन्त	सोही दिन	सोही दिन (कार्यालय उठ्ने समय परेमा कार्यालय खुल्नासाथ)
अति जरुरी	३ दिन भित्र	२ दिन भित्र
जरुरी	५ दिन भित्र	२ दिन भित्र
साधारण	१० दिन भित्र	७ दिन भित्र

(छ) प्रत्येक कर्मचारीको जिम्मेवारी र कार्यसम्पादन मापन गरी मूल्याङ्कन गर्ने पद्धतिको विकास गरिनेछ ।

(ज) निर्णयकर्ताले निर्णय कानूनमा तोकिएको शर्त तथा निर्धारित अवधिभित्र रही गरे नगरेको अनुगमन र मूल्याङ्कन गरिनेछ ।

(झ) कानूनी जटिलता वा द्विविधा भएको विषय बाहेक माथिल्लो पदाधिकारी वा अधिकारी समक्ष निर्णयको लागि पेश गर्न नपर्ने व्यवस्था मिलाइनेछ ।

३१. प्रशासनिक निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने मुख्य जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृतको हुनेछ ।

३२. प्रशासनिक निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने कार्यको अनुगमन कार्यपालिकाको हुनेछ ।

परिच्छेद ४

सूचना तथा सञ्चार, अभिलेखाङ्कन र प्रतिवेदन

सूचना तथा सञ्चार

३३. नगरपालिकाले सूचना तथा सञ्चार प्रणालीको उपयोग सन्दर्भमा देहायका नीति अवलम्बन गरिनेछ:

(क) कार्यालयको कार्य सम्पादनमा प्रभावकारिता एवम् पारदर्शिता ल्याउन सूचना तथा सञ्चार प्रणालीको उपयोगमा जोड दिइने छ ।

३४. नगरपालिकाको सूचना तथा सञ्चार प्रणालीको उपयोग सन्दर्भमा देहायका जोखिमहरू रहन सक्ने देखिन्छ ।

१२५

(क) व्यवस्थित सूचना प्रणालीको अभावमा सम्बन्धित प्रश्नहरूलाई समयमा उचित जानकारी उपलब्ध गराउन नसकिने ।

(ख) विश्वसनीय सूचनाको अभावमा काम कारबाहीमा प्रभावकारिता ल्याउन नसकिने

(ग) महत्वपूर्ण नीति, निर्देशनबाटे जानकारी नहुन सक्ने ।

(घ) विद्युतीय सञ्चार माध्यम (वेबसाइट) बाट सूचना प्रवाह नगरिने ।

(ड) सार्वजनिक महत्वका निर्णय तथा प्रतिवेदन सर्वसाधारणका लागि सार्वजनिक नहुन सक्ने ।

(च) तथ्यमा आधारित नभएका र अपूर्ण सूचना प्रवाह हुन सक्ने ।

(छ) निर्णय तथा सूचना सार्वजनिक गर्दा विद्युतीय माध्यम प्रयोग नगरिने ।

३५. नगरपालिकाको सूचना तथा सञ्चार प्रणालीको उपयोगलाई प्रभावकारी बनाउन देहायका प्रक्रियाहरू अवलम्बन गरिने छः

(क) प्रविधिमा आधारित सूचना प्रणालीलाई कार्यालयभित्र तथा मातहतको बडा कार्यालय वा एकाइहरूमा समेत नियमित रूपमा लागू गरिनेछ ।

(ख) महत्वपूर्ण नीति, परिपत्र, निर्देशन, आदेशहरू कार्यालयमा तथा मातहतका बडा र इकाइलाई जानकारी गराउनु पर्दा विद्युतीय सञ्चार माध्यमबाट प्रवाह गरिनेछ ।

(ग) कार्यालयबाट मातहतसँग सूचना तथा सञ्चारगर्दा तथा मातहतका बडा र इकाइबाट कुनै प्रतिवेदन प्राप्त गर्दा वा पत्राचार गर्दा विद्युतीय सञ्चार माध्यम प्रयोग गरिनेछ ।

(घ) सार्वजनिक सूचना प्रवाह गर्दा विद्युतीय सञ्चार पोर्टल (वेबसाइट) मा राखे व्यवस्था मिलाइनेछ ।

(ङ) सूचना र तथ्याङ्क कम्प्यूटरमा व्यवस्थित गरिनेछ ।

(च) सूचना प्रविधिको माध्यमबाट सेवा प्रवाहको पृष्ठपोषण र गुनासो व्यवस्थापन गरिनेछ ।

(छ) आफ्नो वेबपेज निर्माण गरी नागरिक बडापत्र, कार्य सञ्चालन कार्यविधि, सेवा प्रवाहसँग सम्बन्धित सूचनाहरू राखिनेछ ।

(ज) सूचना, परिपत्र, आदेश, तथ्याङ्क आदि वेबसाइटमा राख्दा अधिकार प्राप्त अधिकारीबाट प्रमाणित गराई राखिनेछ ।

(झ) सूचना प्रविधिको सञ्चालनको लागि उपयुक्त जनशक्तिको व्यवस्था गरिनेछ ।

(ञ) सूचना प्रविधि सम्बन्धी जनचेतना बढाउन प्रचार प्रसार एवम् अन्तरक्रिया गरिनेछ ।

(ट) विद्युतीय सञ्चार माध्यम (इमेल, फ्याक्स आदि) मार्फत प्राप्त जानकारी एवम् सूचनाको आधारमा पनि कारबाही अधि बढाउने व्यवस्था मिलाइनेछ ।

(ठ) सूचनालाई प्रकाशन गर्ने मिल्ने र गोप्य राखे सूचनाको रूपमा वर्गीकरण गरी व्यवस्थापन गरिनेछ ।

३६. सार्वजनिक जानकारी गराउन सूचना अधिकारी प्रवक्ता तोकी जिम्मेवारी दिइनेछ ।

३७. प्रमुख प्रशासकीय अधिकृतले सो कार्यको अनुगमन राख्नेछ ।

अभिलेखाङ्कन र प्रतिवेदन

३८. अभिलेखाङ्कन (डकुमेण्टेशन) व्यवस्था सन्दर्भमा देहायका नीति अवलम्बन गरिनेछः

(क) कार्यालयको महत्वपूर्ण नीति, प्रतिवेदन, निर्णय सम्बन्धी कागजातको अभिलेखीकरण व्यवस्थित गरिनेछ

(ख) कार्यालयले पदाधिकारी तथा कर्मचारीको बैयक्तिक विवरण तथा अभिलेखहरू सुरक्षित राखे व्यवस्था गरिनेछ ।

३९. अभिलेखाङ्कन (डकुमेण्टेशन) व्यवस्था सन्दर्भमा देहायका जोखिमहरू रहन सक्ने देखिन्छ ।



मंत्री का द्वारा संस्थापित

- (क) महत्वपूर्ण विषय र कागजातहरू अभिलेखीकरण उचित है व्यवस्था न गरिने ।
- (ख) अभिलेखीकरण अस्पष्ट, अपूर्ण, अप्रमाणित र अविश्वसनीय हुन सक्ने ।
- (ग) बैयक्तिक विवरण तथा अभिलेखहरू व्यवस्थित नहुने ।
- (घ) अभिलेख नरहेको वा खोजेको समयमा नपाइएका कारण निर्णय प्रक्रियामा समस्या एवम् ढिलाइ हुने ।
- (ङ) प्रोफाइलमा तयार नहुने ।

४०. अभिलेखाङ्कन (डकुमेण्टेशन) व्यवस्था प्रभावकारी बनाउन देहायका प्रक्रियाहरू अवलम्बन गरिने छः

- (क) महत्वपूर्ण नीति, बैठकको निर्णय, परिपत्र, वार्षिक कार्यक्रम, वार्षिक प्रतिवेदन, समझौता, निर्देशिका, मार्गदर्शन, योजना तथा कार्यक्रम, अध्ययन प्रतिवेदन जस्ता कागजात कानून बमोजिम सुरक्षित राखे अभिलेखाङ्कनको आवश्यक व्यवस्था गरिनेछ ।
- (ख) अभिलेखाङ्कन गर्ने कर्मचारी तथा निजको जिम्मेवारी तोकिनेछ ।
- (ग) कार्यालय तथा बडा कार्यालयको अभिलेख एकीकरण गर्न एकीकृत व्यवस्थापन सूचना प्रणाली (सफ्टवेयर) विकास गरी मातहतका बडामा समेत प्रयोग गर्ने व्यवस्था मिलाइनेछ ।
- (घ) कार्यालयले देहायका अभिलेख सुरक्षित रूपमा राखे व्यवस्था गर्नुपर्नेछ ।
 - अ) स्वदेशी तथा वैदेशिक अवलोकन भ्रमण, तालीम वा गोष्ठीको विषय, मिति, अवधि, सहभागी लगायतका विवरण ।
 - आ) प्रत्येक वर्ष खर्च भएको विवरण र सञ्चित रहेको विवरण ।
 - इ) कर्मचारीको बैयक्तिक विवरण तथा अभिलेख फाइलहरू ।
 - ई) कर्मचारीले पाएको दण्ड, पुरस्कार र कारवाहीको विवरण ।
- (ङ) प्रचलित कानून बमोजिमको निम्न विवरण तथा प्रतिवेदन तोकिएको ढाँचामा तोकिएको सयम सीमाभित्र तयार गरिनेछ ।
 - अ) वस्तुगत विवरण (प्रोफाइल)
 - आ) सामाजिक परीक्षण प्रतिवेदन लगायत कानूनले तोकेका अन्य प्रतिवेदन

४१. अभिलेखाङ्कन (डकुमेण्टेशन) कार्यको मुख्य जिम्मेवारी सम्बन्धित शाखाका कर्मचारीको हुनेछ ।

४२. अभिलेखाङ्कन (डकुमेण्टेशन) कार्यको अनुगमन गर्ने जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृतको हुनेछ ।

प्राप्तिक्रिया ५

निरीक्षण, सुपरीवेक्षण र अनुगमन तथा भूमिका

निरीक्षण र सुप्रेक्षण

४३. निरीक्षण, सुपरीवेक्षण सन्दर्भमा देहायका नीति अवलम्बन गरिनेछ ।

- (क) आफ्नो कार्यालय तथा मातहतका बडा र योजनाको निरीक्षण गरी त्यसको अभिलेख राखे व्यवस्था गरिनेछ ।
- (ख) निरीक्षणको क्रममा अनियमितता देखिएमा आवश्यक कारवाहीको व्यवस्था गरिनेछ ।
- (ग) योजना र कार्यक्रमको प्रगति समीक्षा नियमित रूपमा गरिनेछ ।

४४. निरीक्षण, सुपरीवेक्षण सन्दर्भमा देहायका जोखिमहरू रहन सक्ने देखिन्छ ।

- (क) निरीक्षणको क्रममा गम्भीर त्रुटी वा अनियमितता भए पनि उक्त विषयको अभिलेख तथा प्रतिवेदन तयार नगर्ने र आवश्यक कारवाही समेत नहुने ।

- ५१८
- (ख) मातहतका सम्पूर्ण योजनाको प्रगतिको समीक्षा नहुने
 (ग) प्रगतिको समीक्षा बैठकमा सम्बन्धित पक्षहरूको सहभागिता नहुने र प्रतिवेदन समेत तयार नहुने।
 (घ) आर्थिक क्रियाकलापहरूको नियमित सुपरिवेक्षण नहुने।
 (ङ) आर्थिक अनियमितता तथा मस्यौट हुन सक्ने

४५. निरीक्षण, सुपरिवेक्षणलाई प्रभावकारी बनाउन देहायका प्रक्रियाहरू अवलम्बन गरिनेछ।

(क) नगरपालिका प्रमुखले आफ्नो कार्यालय तथा मातहतका वडा र योजनाको काम कारबाही सम्बन्धमा कानूनले तोके बमोजिम आफैले वा कुनै पदाधिकारीलाई अछित्यार सुमिर्झ अनिवार्य रूपमा निरीक्षण गर्ने गराइनेछ।

(ख) निरीक्षण गर्दा प्रचलित ऐन नियम बमोजिम कार्यालयको प्रशासनिक काम कारबाही, कर्मचारी प्रशासन, लेखा तथा अभिलेख, कार्यक्रम कार्यान्वयन आदि बारेमा जानकारी लिइनेछ।

(ग) निरीक्षणको क्रममा देखिएको सुधार गर्नुपर्ने विषयको सम्बन्धमा सम्बन्धितलाई मौखिक वा लिखित तबरले निर्देशन दिइनेछ।

(घ) निरीक्षण प्रतिवेदन तयार गरी अभिलेख राख्ने र आवश्यकता अनुसार निर्देशन दिइनेछ।

(ङ) कुनै व्यक्तिबाट गम्भीर त्रुटी वा अनियमितता भएको वा सम्पादन हुनुपर्ने काम कारबाही नगरेको पाइएमा निम्नानुसार गरिनेछ।

अ) प्रचलित कानून बमोजिम आफैले कारबाही गर्न सकिने भए तत्कालै कारबाही गर्ने।

आ) आफैले कारबाही गर्न नमिल्ने भएमा अधिकार प्राप्त अधिकारी वा निकाय समक्ष कारबाहीको लागि सिफारिस साथ लेखी पठाउने।

(च) मातहतका योजनाको प्रगतिको समीक्षा तोकिएको समय भित्र गरिनेछ।

(छ) समस्याहरू समाधान गर्न आवश्यक निर्देशन दिइनेछ।

(ज) योजनाको प्रगति समीक्षा प्रतिवेदन र निरीक्षण प्रतिवेदन तयार गरिनेछ।

(झ) प्रमुख प्रशासकीय अधिकृतले आफै वा मातहतका अधिकृत मार्फत कार्यालयको आर्थिक प्रशासन सञ्चालनको सम्बन्धमा नियमित रूपमा निरीक्षण तथा सुपरिवेक्षण गर्ने गराइनेछ।

(ञ) निरीक्षण तथा सुपरिवेक्षण गर्दा मातहतका कार्यालय/इकाइले आर्थिक प्रशासन सञ्चालनमा कानूनको पालना गरे नगरेको जाँचवुझ गरिनेछ।

(ट) आर्थिक अनियमितता भएको पाइएमा तत्काल कारबाहीको प्रक्रिया अधि बढाइनेछ।

४६. निरीक्षण र सुपरिवेक्षण गर्ने मुख्य जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृतको हुनेछ।

४७. प्रमुख प्रशासकीय अधिकृतले आफ्नो कार्यालय तथा मातहतका वडा कार्यालयहरूको काम कारबाहीको अनुगमन गर्नेछ।

अनुगमन तथा मूल्याङ्कन

४८. अनुगमन तथा मूल्याङ्कनका सन्दर्भमा देहायका नीति अवलम्बन गरिनेछ:

(क) योजनाको अनुगमन गर्नको लागि कानून बमोजिम अनुगमन तथा सुपरिवेक्षण समिति गठन गरिनेछ।

(ख) आफ्नो तथा मातहतको वडा कार्यालयको आन्तरिक नियन्त्रण प्रणाली कार्यान्वयनबाटे अनुगमन गरिनेछ।

(ग) कार्यपालिकाले निर्धारण गरे बमोजिम बढी लागत भएका ठूला आयोजनाको विभिन्न औजारहरू मार्फत प्रभाव मूल्याङ्कन गरिनेछ।



१९८५

४९. अनुगमन तथा मूल्यांकन सन्दर्भमा देहायका जोखिमहरू रहन सक्ने देखिएँछ लंपाल

- (क) कानून बमोजिम अनुगमन तथा सुपरिवेक्षण समिति गठन नगरिने ।
- (ख) गठन गरिएका समिति कृयाशील नहुने ।
- (ग) अनुगमन निर्देशिका/कार्यविधि तयार नगरिने ।
- (घ) अनुगमन कार्ययोजना तथा सूचकहरू तयार नगरिने ।
- (ङ) अनुगमन निर्देशिकाको कार्यान्वयन नहुने ।
- (च) आन्तरिक नियन्त्रण प्रणाली कार्यान्वयनको प्रभावकारिता बारे नियमित अनुगमन नगरिने ।
- (छ) अनुगमन गर्दा तोकिएको परीक्षण सूची प्रयोग नहुने ।
- (ज) अनुगमन तथा सुपरिवेक्षणको अभिलेखीकरण नगरिने ।
- (झ) प्रभाव मूल्यांकन गर्नु पर्ने योजनाको मूल्यांकन नगरिने ।
- (ञ) प्रभाव मूल्यांकनबाट आएका सुझावहरू कार्यान्वयन नहुने ।

निरीक्षण र सुपरेक्षण

५०. निरीक्षण, सुपरिवेक्षणलाई प्रभावकारी बनाउन देहायका प्रक्रियाहरू अवलम्बन गरिनेछ ।

- (क) योजना तथा कार्यक्रमको अनुगमन गरी पृष्ठपोषण गर्नको लागि अनुगमन तथा सुपरिवेक्षण समिति गठन गरिनेछ ।
- (ख) यस्तो समिति गठन गर्दा उपाध्यक्ष वा उप-प्रमुखको संयोजकत्वमा तोकिएको सदस्यहरू समावेश गरिनेछ ।
- (ग) बडास्तरीय योजना तथा कार्यक्रमको अनुगमनका लागि बडास्तरीय अनुगमन समिति गठन गरिनेछ ।
- (घ) अनुगमन कार्यलाई व्यवस्थित गर्न अनुगमन निर्देशिका/कार्यविधि तयार गरिनेछ ।
- (ङ) अनुगमन तथा सुपरिवेक्षण समितिले सम्पादन गर्नुपर्ने कार्यहरू निर्मानुसार रहेका छन् ।
- अ) वार्षिक अनुगमन कार्य योजना तयार गर्ने ।
- आ) अनुगमनको लागि आवश्यक सूचकहरूको विकास गर्ने ।
- इ) कानूनले तोके बमोजिम अनुगमन गरी प्रतिवेदन पेश गर्ने ।
- ई) योजनाको कार्यान्वयनमा देखिएको समस्या तथा निर्माण कार्यको गुणस्तरको जाँचगर्ने ।
- उ) योजना कार्यान्वयनमा देखिएका समस्या समाधानको लागि आवश्यक निर्देशन दिने ।
- ऊ) वडा अनुगमन समितिको प्रतिवेदन प्राप्त गरी एकीकृत प्रतिवेदन तयार गर्ने ।
- (च) कार्यालय र मातहतका वडा वा इकाइको आन्तरिक नियन्त्रण प्रणालीको प्रभावकारिता बारे नियमित रूपमा अनुगमन तथा मूल्यांकन गरिनेछ ।
- (छ) आन्तरिक नियन्त्रण प्रणालीको अनुगमन गर्दा यस निर्देशिकाको अनुसुची १ मा दिइएको फाराम प्रयोग गरिनेछ ।
- (ज) अनुगमन प्रतिवेदन तयार गरिनेछ ।
- (झ) आन्तरिक नियन्त्रण प्रणाली कार्यान्वयनका कमी कमजोरी समाधानको लागि कार्ययोजना तयार गरी कार्यान्वयन गरिनेछ ।
- (ञ) कानूनले तोकेको रकम भन्दा बढी लागत अनुमान भएको योजना सम्पन्न भएको २ वर्षभित्र प्रभाव मूल्यांकन गरिनेछ ।

१९८५
प्राचीन
कला



गोपनीय
मंत्री
राम कुमार

- (ट) प्रभाव मूल्याङ्कन गर्दा कानूनले तोकेको विधि र प्रक्रिया अल्लाने भएर गरिनेछ ।
- (ठ) प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार गरी सार्वजनिक गरिनेछ ।
- (ड) प्रभाव मूल्याङ्कनबाट प्राप्त भएका सुझाव अनुसार बजेट तथा कार्यक्रम तर्जुमा र कार्यान्वयनमा सुधार गरिनेछ ।

५१. अनुगमन तथा मूल्याङ्कनगर्ने मुख्य जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृतको हुनेछ ।

५२. नगरपालिका प्रमुखले आफ्नो कार्यालय तथा मातहंतका बडा कार्यालयहरूको काम कारबाहीको अनुगमन गर्नेछ ।

परिच्छेद ६

राजस्व तथा प्राप्त इनप्रेने हिसावको विवरण

राजस्व सङ्कलन

५३. राजस्व संकलन सम्बन्धमा देहायका नीति अवलम्बन गरिनेछ ।

- (क) संविधान बमोजिम आफ्नो अधिकार क्षेत्रभित्रको राजश्व उठाउने सम्बन्धी नीति तथा कानूनलाई कार्ययोजना तयार गरी कार्यान्वयन गरिनेछ ।
- (ख) राजश्व सुधार कार्ययोजना तयार गर्दा राजश्वसँग सम्बन्धित सबै विषय र सम्भाव्य क्षेत्र पहिचान गरिनेछ ।
- (ग) आफ्नो कार्यक्षेत्र अन्तर्गतिको कर, दस्तुर तथा सेवा शुल्क कानूनद्वारा तोकिए बमोजिमको अधिकार प्रयोग गरी प्रभावकारी रूपमा असुल गरिनेछ ।
- (घ) आफ्नो कार्य क्षेत्र अन्तर्गतिको कर, दस्तुर तथा सेवा शुल्क असुली प्रभावकारी बनाउन प्रोत्साहन एवम् दण्ड जरिवानाको व्यवस्था समेत गरिनेछ ।
- (ड) राजस्व सम्बन्धी छुट्टै शाखा स्थापना गरी आवश्यक जनशक्ति व्यवस्था गरिनेछ ।

५४. राजस्व संकलन कार्यमा देहायका जोखिमहरू रहन सक्ने देखिन्छ ।

- (क) राजश्व उठाउने विषयमा नीति, कानून तथा कार्ययोजना तयार नहुने ।
- (ख) अधिकार क्षेत्र बाहिर गई कर लगाउन सक्ने ।
- (ग) करको अधिकार क्षेत्रमा संघ तथा प्रदेश सरकारसँग विवाद हुन सक्ने ।
- (घ) राजश्व सुधार कार्ययोजना तयार गर्दा राजश्वसँग सम्बन्धित सम्पूर्ण विषय वस्तु र सम्भाव्य क्षेत्रहरू पहिचान हुन नसक्ने ।
- (ड) क्षेत्राधिकार भित्रका सम्भाव्य कर असुलीका लागि कानूनी प्रवन्ध नगरिने ।
- (च) आर्थिक ऐनमा तोकिएका सबै कर नउठाउने ।
- (छ) सबै करदाता करको दायरामा नआउने ।
- (ज) दस्तुर तथा सेवा शुल्कहरू सम्बन्धित सेवाग्राही/व्यक्तिबाट नउठाइने ।
- (झ) बौँडफाँट गर्नुपर्ने राजस्व बौँडफाँट नगर्ने ।
- (ञ) करदाताको लगत नराखिने ।
- (ट) संभावित राजस्व चुहावटको क्षेत्र पहिचान नहुने ।
- (ठ) राजस्व संकलनमा करदाता, व्यवसायी र राजस्व शाखा जवाफदेही नहुने ।
- (ड) प्रोत्साहन एवम् दण्ड जरिवानाको व्यवस्था व्यवहारमा लागू नगरिने ।

गोपनीय
मंत्री
राम कुमार

५५. राजस्व संकलन कार्यलाई प्रभावकारी बनाउन देहायका प्रक्रियाहरू छुट्टान्तर्करिनेछ ।

(क) कर लगाउने, उठाउने वा करका दर परिवर्तन गर्ने कार्यहरू आर्थिक ऐनमा व्यवस्था गरेर मात्र गरिनेछ ।

(ख) राजश्व सुधार कार्ययोजना तर्जुमा सम्बन्धी दिग्दर्शन, २०७६ को अधीनमा रही राजश्व सुधारसम्बन्धी आफ्नो कार्ययोजना तयार गरिनेछ ।

(ग) राजश्व सुधार कार्ययोजना तयार गर्दा दिग्दर्शन अनुसार राजश्वसँग सम्बन्धित सबै विषयहरूको पहिचान गरी पदाधिकारी तथा जनप्रतिनिधिहरू, बडा कार्यालयहरू र सरोकारवालाहरूलाई सहभागी गराई राजश्व सुधार कार्ययोजना तर्जुमा कार्यशाला गोष्ठी गरिनेछ ।

(घ) व्यापक छलफल, अध्ययन एवम् विश्लेषण गरी यथार्थ, वस्तुगत र कार्यान्वयन योग्य कार्ययोजना तयार गरिनेछ ।

५६. आफ्नो अधिकार क्षेत्र अन्तरगतका कर तथा सेवा शुल्क कानून बमोजिम असूल गर्न देहाय बमोजिम गरिनेछ

(क) कर तथा गैरकरको प्रभावकारी परिचालनका लागि आवश्यक नीतिगत र कानूनी व्यवस्था गरिनेछ ।

(ख) प्रभावकारी राजस्व परिचालनका लागि आवश्यक जनशक्ति, तथ्याङ्क र सूचना प्रविधिको उपयोग मार्फत कर प्रशासनलाई सुदृढ गरिनेछ ।

(ग) करदाता दर्ता र करदाता शिक्षा अभियान सञ्चालन गरिनेछ ।

(घ) प्रदान गरिएका सिफारिस र असूल भएको दस्तुर रकमलाई समय समयमा रुजु गरी सेवाग्राहीबाट प्राप्त हुनुपर्ने रकम सुनिश्चित गरिनेछ ।

(ड) असूल भएको राजश्व कानून बमोजिमको समयसीमा भित्र राजश्व खातामा ढाखिला गर्ने व्यवस्था मिलाई सोको नियमित अनुगमन गरिनेछ ।

(च) प्रचलित कानून बमोजिम प्रदेश सरकारसँग बाँडफाँट गर्नुपर्ने राजस्व समयमै बाँडफाँट गरिनेछ ।

(छ) कानून बमोजिम कर बुझाउनु पर्ने दायित्व भएका करदाताको लगत राखी प्रत्येक वर्ष अद्यावधिक गरिनेछ

(ज) समयमा कर बुझाउने करदातालाई छुट दिने र बढी कर बुझाउने करदातालाई प्रोत्साहन गर्न कानूनी व्यवस्था गरिनेछ ।

(झ) कर बुझाउनु पर्ने दायित्व भएका करदाताले समयमा कर नबुझाएमा कानून बमोजिम दण्ड जरिवाना गरी असूल गर्ने व्यवस्था कडाइका साथ लागू गरिनेछ ।

(ज) सम्भावित राजस्व चुहावटका क्षेत्र पहिचान गरी न्यूनीकरण गरिनेछ ।

(ट) करदाता मैत्री करप्रणाली लागू गरिने ।

(ठ) करको दरलाई प्रगतिशील र दायरालाई फराकिलो पारी कर प्रणालीलाई सुदृढ गरिनेछ ।

५७. आफ्नो अधिकार क्षेत्र अन्तरगतका कर तथा सेवा शुल्क कानून बमोजिम असूल गर्ने जिम्मेवारी राजस्व शाखा प्रमुखको हुनेछ ।

५८. राजस्व परामर्श समितिले अनुगमन गरी आवश्यक परामर्श दिनेछ ।

राजस्व लेखा प्रणाली

५९. राजस्व लेखा प्रणाली सम्बन्धमा देहायका नीति अवलम्बन गरिनेछ ।

(क) राजश्व लेखा तोकिएको ढाँचामा राखी अद्यावधिक गरिनेछ ।

(ख) राजश्वका भौचर नियमित रूपमा भिडान गरी तोकिए बमोजिम हिसाव भिडान विवरण तयार गरिनेछ ।

६०. राजस्व लेखा प्रणाली सन्दर्भमा देहायका जोखिमहरू रहन सक्ने देखिन्छ

(क) सबै प्रकारको राजस्व रकम समयमा नै जस्ता नहुने ।



गोपनीय
मुख्यमंत्री

(ख) वक्त्यौता करको लगत नराखिने,

(ग) नगदै राजस्व लिएको अवस्थामा रसिद उपलब्ध नगराउने ।

(घ) रसिद नियन्त्रण खाता नराखिने ।

(ङ) राजध्वका भौचर नियमित रूपमा भिडान नगरिने ।

(च) तोकिएको हिसाव भिडान विवरण तयार नगरिने ।

६.१. राजस्व लेखा प्रणाली सम्बन्धी कार्यलाई प्रभावकारी बनाउन देहायका प्रक्रियाहरू अवलम्बन गरिनेछ ।

(क) राजध्व आमदानी महालेखा नियन्त्रक कार्यालयबाट तोकिएको एकीकृत आर्थिक सङ्केत, वर्गीकरण तथा ब्याख्या अनुरूप राजध्व शीर्षक छुट्याई आमदानी बाँधिनेछ ।

(ख) राजध्वको सेस्ता राख्दा महालेखा परीक्षकको कार्यालयबाट स्वीकृत म.ले.प.फारामहरू प्रयोगमा ल्याइनेछ ।

(ग) सूचना प्रविधिमा आधारित राजस्व प्रणाली अवलम्बन गरिनेछ ।

(घ) राजध्व शाखा प्रमुखले राजध्व रकम बैडू स्टेटमेण्टसँग भिडाई अद्यावधिक गर्ने र सोको व्यवस्थित अभिलेख राखिनेछ ।

(ङ) राजस्व असुली गर्दा तोकिएको रकम नगद रसिद दिई बुझिलिने र समय भित्र बैडू दाखिला गर्ने । नगदी रसिदको लागि रसिद नियन्त्रण खाता राखिनेछ ।

(च) तोकिएको रकम भन्दा वढी रकमको कर तथा शुल्क बैडू दाखिला गर्न लगाइनेछ ।

(छ) तोकिएको समयसीमा भन्दा पछि कर, गैरकर, शुल्क असूल हुँदा कानून बमोजिम जरिवाना र थप दस्तुर समेत असुल गरिनेछ ।

(ज) प्राप्त राजध्व रकम बैडूमा खोलिएको राजध्व खातामा जम्मा गरिनेछ ।

(झ) राजस्वको लगत राख्दा असूल गर्नुपर्ने, असूल भएको र उठ्न बाँकी कर तथा अन्य आय रकम खुलाई लगत राखी राजध्व आमदानीको लगत तथा असूली प्रतिवेदन (म.ले.प.फा.न. ११३) तयार गरिनेछ ।

(ञ) राजध्वको लेखा राख्ने र लगत तयार गर्ने प्रयोजनको लागि स्थानीय तहको लागि तोकिएको सफ्टवेयर प्रयोग गरिनेछ ।

(ट) दाखिला भएका भौचरहरू र बैडू स्टेटमेण्ट नियमित रूपमा भिडान गरी राजध्वको बैडू हिसाव मिलान विवरण (म.ले.प.फा.न. १०९) तयार गरिनेछ ।

(ठ) राजध्वको बैडू हिसाव र कार्यालयको सेस्ता हिसाव फरक पर्न गएमा फरक पर्नाको कारण खोली मासिक रूपमा बैडू हिसाव मिलान विवरण तयार गरिनेछ ।

(ड) राजस्वको लेखा राख्ने कर्मचारीको क्षमता अभिवृद्धिका लागि आवश्यक पर्ने तालिम तथा गोष्ठी आदिको व्यवस्था गरिनेछ ।

६.२. राजस्व लेखा प्रणाली सम्बन्धी कार्यलाई प्रभावकारी बनाउने मुख्य जिम्मेवारी आर्थिक प्रशासन प्रमुखको हुनेछ ।

६.३. राजस्व लेखा प्रणाली सम्बन्धी कार्यको अनुगमन प्रमुख प्रशासकीय अधिकृतले गर्नेछ ।

ऋण प्राप्ति

६.४. ऋण प्राप्ति सम्बन्धमा देहायका नीति अवलम्बन गरिनेछ ।

(क) स्थानीय तहले ऋण लिंदा कानूनले तोकेको प्रक्रिया अवलम्बन गरिनेछ ।

६.५. ऋण प्राप्ति सन्दर्भमा देहायका जोखिमहरू रहन सक्ने देखिन्छ ।

(क) कमजोर प्रतिफल हुने आयोजनाको लागि ऋण लिने ।

(ख) ऋण प्राप्तिका शर्तहरू पालना नगरिने ।

६६. ऋण प्राप्ति कार्यलाई प्रभावकारी बनाउन देहायका प्रक्रियाहरू अवलम्बन गरिनेछ ।

(क) संभाव्यता अध्ययन सम्पन्न भएका आर्थिक रूपले संभाव्य उच्च प्रतिफल प्राप्त हुने आयोजनामा पर्यास पूर्व तयारी गरी ऋण लिइनेछ ।

(ख) ऋण भक्तानी तालिका अनुरूप समयमै ऋणको साँचा ब्याज भक्तानी गरिनेछ ।

(ग) आयोजना पहिचान तथा कार्यान्वयनको प्राविधिक क्षमता विकासमा जोड दिइनेछ ।

(घ) ऋण लिनु अगावै आयोजना सञ्चालन र व्यवस्थापन सम्बन्धी विधि तय गरिनेछ ।

६७. कार्यालयले प्राप्त गर्ने ऋणको अभिलेख राख्ने र प्रतिवेदन गर्ने मुख्य जिम्मेवारी आर्थिक प्रशासन प्रमुखको हुनेछ ।

६८. कार्यालयले प्राप्त गर्ने ऋणको अभिलेख राख्ने र प्रतिवेदन गर्ने कार्यको अनुगमन प्रमुख प्रशासकीय अधिकृतले गर्नेछ ।

प्राप्त गर्नु पर्ने हिसाव

६९. प्राप्त गर्नु पर्ने हिसाव सम्बन्धमा देहायका नीति अवलम्बन गरिनेछ ।

(क) प्राप्त गर्नुपर्ने हिसावको लेखा तोकिए बमोजिम व्यवस्थित रूपमा राखी असुलीको लागि नियमित रूपमा कारबाही गरिनेछ ।

७०. प्राप्त गर्नु पर्ने हिसाव सन्दर्भमा देहायका जोखिमहरू रहन सक्ने देखिन्छ ।

(क) प्राप्त गर्नु पर्ने हिसावको लेखा अध्यावधिक नराखिने ।

(ख) प्राप्त गर्नु पर्ने रकम असुलीको लागि कारबाही नगरिने ।

७१. प्राप्त गर्नु पर्ने हिसाव प्रभावकारी बनाउन देहायका प्रक्रियाहरू अवलम्बन गरिनेछ ।

(क) लगत कायम हुने राजश्व बाहेक प्राप्त गर्नुपर्ने सबै प्रकारको हिसावलाई प्राप्त गर्नुपर्ने हिसावको रूपमा लेखाङ्कन गरिनेछ ।

(ख) प्राप्त गर्नुपर्ने हिसावमा कार्यालयले लिन बाँकी रकमहरू र कारबाही गरी असूल गर्नुपर्ने कर दस्तुर जरिवाना लगायत अन्य प्रकारको रकमहरू समावेश गरी असुलीको लागि नियमित रूपमा कारबाही गरिनेछ

७२. कार्यालयले खरिद कानून र प्रचलित कानून बमोजिम असूल गर्नु पर्ने हर्जना, क्षतिपूर्ति, जफत, दण्ड, जरिवाना आदि रकमको निर्धारण गरी सोको व्यवस्थित अभिलेख राखी समयमानै असुलीको कारबाही गर्ने मुख्य जिम्मेवारी राजस्व शाखा प्रमुखको हुनेछ ।

७३. प्राप्त गर्नु पर्ने हिसाव प्राप्त भए नभएको अनुगमन गर्ने जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृत र स्थानीय राजस्व परामर्श समितिको हुनेछ ।

राजश्व सम्बन्धी प्रतिवेदन

७४. सम्बन्धमा देहायका नीति अवलम्बन गरिनेछ ।

(क) राजश्व सम्बन्धी प्रतिवेदन राजश्व सम्बन्धी प्रतिवेदन राजश्व कारोबारको मासिक प्रतिवेदन र वार्षिक आर्थिक विवरण तथा प्रतिवेदनहरू तयार गरी पेश गरिनेछ ।

७५. राजश्व सम्बन्धी प्रतिवेदन सन्दर्भमा देहायका जोखिमहरू रहन सक्ने देखिन्छ ।

(क) राजश्वको मासिक प्रतिवेदन तथा वार्षिक आर्थिक विवरण तोकिए बमोजिमको ढाँचामा तयार नगरिने ।

(ख) तोकिएको समयभित्र सम्बन्धित निकायमा नपठाङ्ने ।

७६. राजश्व सम्बन्धी प्रतिवेदन कार्यलाई प्रभावकारी बनाउन देहायका प्रक्रियाहरू अवलम्बन गरिनेछ ।

८५

(क) कार्यालयले राजस्वको बैङ्ग हिसाब मिलान गरी वार्षिक तथा मासिक विवरण अर्थात् राजधानीको आर्थिक विवरण फाँटवारी (म.ले.प.फा.नं. ११०) तयार गरी तोकिएको समयभित्र सम्बन्धित मन्त्रालय/निकायमा पेश गरिनेछ ।

(ख) लगती राजधानीको हकमा राजधानीको लगत तथा असुली प्रतिवेदन (म.ले.प.फा.नं. ११३) तयार गरी तोकिएको समयभित्र सम्बन्धित सम्बन्धित मन्त्रालय/निकायमा पेश गरिनेछ ।

(ग) प्रत्येक आर्थिक वर्ष समाप्त भएको मैतीस दिन भित्र राजस्वको वार्षिक आर्थिक विवरण र प्रतिवेदनहरू तयार गरिनेछ ।

(घ) राजधानीको प्रतिवेदन तयार गर्नको लागि तोकिएको विद्युतीय प्रविधिमा आधारित प्रणालीको प्रयोग गरिनेछ ।

७७. राजस्व सम्बन्धी विवरण एवम् प्रतिवेदन तयार गर्ने मुख्य जिम्मेवारी राजधानीका प्रमुख र त्यसमा सहयोग गर्नु आर्थिक प्रशासन शाखा प्रमुखको कर्तव्य हुनेछ ।

७८. राजस्व सम्बन्धी विवरण एवम् प्रतिवेदन तयार गर्ने कार्यको अनुगमन प्रमुख प्रशासकीय अधिकृतको हुनेछ ।

परिच्छेद ७

बजेट तथा कार्यक्रम तर्जुमा, बजेटनि, निकायमा र राजस्वलाई नियन्त्रण

बजेट तथा कार्यक्रम तर्जुमा

७९. बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धमा देहायका नीति अवलम्बन गरिनेछ ।

(क) वार्षिक बजेट तथा कार्यक्रम तयार गर्दा नगरपालिकाको आवधिक योजनाको लक्ष्य, उद्देश्य, नीति र रणनीति एवम् सङ्गीय तथा प्रादेशिक नीति तथा कार्यक्रमसँग मेलखाने गरी तयार पारिनेछ ।

(ख) योजना तथा कार्यक्रम तर्जुमा गर्दा प्रतिफललाई सुनिश्चित गरिनेछ ।

(ग) योजना छानौट, कार्यान्वयन र अनुगमन तथा मूल्याङ्कनमा जनसहभागिता सुनिश्चित गरिनेछ ।

(घ) योजना तर्जुमा गर्दा आवधिक योजना, मध्यमकालीन खर्च संरचना र वार्षिक बजेटबीच उचित तालमेल र समन्वय कायम गरिनेछ ।

(ङ) आवधिक योजना तर्जुमा गर्दा यथासंभव स्थानगत योजना तर्जुमा गरिनेछ ।

(च) स्थानीय वार्षिक बजेट तथा कार्यक्रम तर्जुमाका चरण र कार्यविधिहरू पूरा गरी वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गरिनेछ । वार्षिक बजेट तयार गर्दा सम्भाव्य सबै आन्तरिक र बाह्य स्रोतको अनुमान गरिनेछ ।

(छ) बैदेशिक सहायताको प्राप्तिमा तोकिएको कार्यविधि पालना गरिनेछ ।

(ज) बजेट तथा कार्यक्रम तर्जुमा गरी तोकिएको समय सीमा भित्र नगरसभाबाट पारित गरिनेछ ।

८०. बजेट तथा कार्यक्रम तर्जुमासन्दर्भमा देहायका जोखिमहरू रहन सक्ने देखिन्छ ।

(क) आवधिक योजना नै तर्जुमा नहुने ।

(ख) स्थानीय आवधिक योजना र सङ्गीय तथा प्रदेश आवधिक योजनाबीच तालमेल नहुने ।

(ग) योजना तथा कार्यक्रम छानौट गर्दा लागत लाभ विश्लेषण नगरिने ।

(घ) योजना तथा बजेट तर्जुमा मार्गदर्शनका प्रक्रिया र आधारहरू उल्लङ्घन हुने ।

(ङ) योजना कार्यान्वयनमा उपभोक्ताको सहभागिता न्यून हुने । वार्षिक बजेट तथा कार्यक्रम सङ्गीय तथा प्रादेशिक नीति तथा कार्यक्रमसँग तालमेल नहुने ।

(च) योजनाको छानौट, कार्यान्वयन र अनुगमन तथा मूल्याङ्कनमा जनताको माग र आवश्यकता बमोजिम नहुने ।

(छ) मध्यमकालीन खर्च संरचना तयार नगरिने ।

- (ज) मध्यमकालीन खर्च संरचना र वार्षिक बजेटबीच तालमेल नहुने ।
 (झ) स्थानगत / क्षेत्रगत विशेषतामा आधारित आवधिक योजना तर्जुमा नगरिने ।
 (ञ) वार्षिक बजेट तथा कार्यक्रम तर्जुमाको चरणहरू औपचारिकतामा मात्र सीमित गरिने ।
 (ट) टोल/वस्तीस्तरमा बजेट तर्जुमाको लागि छलफल नगरिने ।
 (ठ) तथ्यगत भन्दा ब्यक्तिगत प्रभावमा प्राथमिकता निर्धारण गरिने ।
 (ड) सबै प्रकारको बैदेशिक सहायता वार्षिक बजेटमा समावेश नगरिने ।
 (ढ) बजेट तथा कार्यक्रम तोकेको समय सीमा भित्र पेश गरी पारित नगरिने ।
८१. बजेट तथा कार्यक्रम तर्जुमा कार्यलाई प्रभावकारी बनाउन देहायका प्रक्रियाहरू अवलम्बन गरिनेछ ।
 (क) प्रचलित कानून अनुसार स्थानीय विकासको लागि आवधिक, वार्षिक, रणनीतिक, विषय/क्षेत्रगत मध्यमकालीन तथा दीर्घकालीन विकास योजना तयार गरिनेछ ।
 (ख) आवधिक योजनालाई मध्यमकालीन खर्च संरचना तयार गरी वार्षिक बजेट तथा कार्यक्रम मार्फत कार्यान्वयन गरिनेछ ।
 (ग) आवधिक योजना र वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्दा सङ्गीय तथा प्रदेश सरकारको आवधिक योजना र नीति तथा कार्यक्रमसँग तालमेल हुनेगरी गरिनेछ ।
 (घ) विकास योजनाको बजेट प्रस्ताव गर्दा आयोजनाको सम्भाब्यता अध्ययन प्रतिवेदनको गुणस्तर परिक्षणको प्रबन्ध गर्ने तथा लागत अनुमान भई आर्थिक, प्राविधिक तथा वातावरणीय आधारमा उपयुक्त र लाभलागतको आधारमा प्राथमिकीकरण गरी प्रतिफलमुखी आयोजना छनौट गरिनेछ ।
 (ঙ) विकास योजना प्रस्ताव गर्दा आर्थिक विकास तथा गरिबी निवारणमा योगदान गर्ने, उत्पादनमूलक तथा छिटो प्रतिफल प्राप्त हुने, जनताको जीवनस्तर र रोजगारी बढाने, अधिक स्थानीय सहभागिता रहने, कम लागत भएको र स्थानीय स्रोत साधनको परिचालन हुने जस्ता योजना छनौटका आधारहरू पालना गरिनेछ
 (च) ठूला आयोजनाको बजेट समावेश गर्दा स्रोको दिगो कार्यान्वयन तथा सङ्गीय र प्रदेश योजनासँग समन्वय कायम गरिनेछ ।
 (छ) आयोजना बैडमा समावेश भएका आयोजनालाई छनौटमा प्राथमिकता दिइनेछ ।
 (ज) आयोजनाको छनौट गर्दा जनताको माग र आवश्यकताको आधारमा गरिनेछ ।
 (झ) आयोजनाको छनौट गर्दा वस्ती, टोल र समुदायमा छलफल गर्ने व्यवस्था मिलाइनेछ ।
 (ञ) योजना तर्जुमा र कार्यान्वयन गर्दा प्रचलित कानून बमोजिम नागरिक सहभागितालाई सुनिश्चित गरिनेछ ।
 (ट) छनौट भएका आयोजनाहरू कार्यान्वयन हुने वर्ष सहितको कार्ययोजना आवधिक योजनामा समावेश गरिनेछ ।
 (ठ) स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले आन्तरिक आय, संघ तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, राजधानी डिपार्टमेन्ट, रोयलटी, जनसहभागिता तथा ऋणसहित कूल स्रोतको अनुमान गरिनेछ ।
 (ડ) कुल स्रोत अनुमानको आधारमा विषयक्षेत्रगत बजेट सीमा तथा मार्गदर्शन तयार गरी विषयगत शाखा र वडा कार्यालयलाई उपलब्ध गराइनेछ ।
 (ढ) बजेट तथा कार्यक्रम तर्जुमाका चरणहरू अनिवार्य पालना गरिनेछ ।
 (ण) प्रमुख प्रशासकीय अधिकृतले बजेट सीमा, मार्गदर्शन तथा आयोजना प्राथमिकताका आधारहरू वैशाख १५ गतेभित्र विषयगत शाखा तथा वडा समितिलाई उपलब्ध गराइनेछ ।

७. जुलाई

(त) टोल वस्तीस्तरमा/योजनाको माग सङ्कलन गर्दा अधिकतम् खेलसहभागिता कायम हुने गरी स्थानीय तहका सरोकारवालाहरूलाई सहभागी गराइनेछ ।

(थ) बैदेशिक सहयोग परिवालन गर्दा अन्तर्राष्ट्रिय विकास सहायता परिचालन नीति, २०७६ तथा प्रचलित कानूनले तोकेको प्राथमिकता प्राप्त क्षेत्रमा मात्र गरिनेछ ।

(द) बैदेशिक सहायता प्राप्त गर्दा प्रचलित कानून बमोजिम नेपाल सरकारको पूर्व स्वीकृति लिइनेछ ।

(घ) प्राप्त हुने सबै प्रकारका बैदेशिक सहायतालाई अनिवार्य रूपमा बजेट तथा कार्यक्रममा समावेश गरिनेछ ।

(न) योजना तर्जुमाका चरणहरू पूरा गरी बजेट तथा कार्यक्रम चालु आर्थिक वर्षको असार १० गते भित्र सभामा प्रस्तुत गरिनेछ ।

(न) वार्षिक बजेट तथा कार्यक्रम नगर सभामा पर्याप्त छलफलको व्यवस्था मिलाइनेछ ।

(प) वार्षिक बजेट तथा कार्यक्रम नगर सभाबाट असार मसान्तभित्र अनिवार्य रूपमा पारित गरिनेछ ।

द२. बजेट तथा कार्यक्रम तर्जुमा गर्ने मुख्य जिम्मेवारी बजेट तथा कार्यक्रम तर्जुमा समितिको हुनेछ ।

द३. बजेट तथा कार्यक्रम तर्जुमा कार्यको अनुगमन कार्यपालिकाबाट हुनेछ ।

अछित्यारी, निकासा रकमान्तर

द४. अछित्यारी, निकासा रकमान्तर सम्बन्धमा देहायका नीति अवलम्बन गरिनेछ:

(क) बजेट स्वीकृत भए पछि अछित्यारी दिने र निकासा दिने कार्य गरिनेछ ।

(ख) आर्थिक वर्षको अन्त्यमा खर्च हुन नसकी बाँकी रहेको रकम स्थानीय सञ्चित कोषमा किर्ता दाखिला गरिनेछ ।

(ग) बजेट रकमान्तर गर्ने कार्य प्रचलित कानूनद्वारा तोकिएको प्रक्रिया र रकमगत सीमा भित्र रही गरिनेछ ।

द५. अछित्यारी, निकासा रकमान्तरसंदर्भमा देहायका जोखिमहरू रहन सक्ने देखिन्छ:

(क) स्वीकृत बजेट बमोजिम अछित्यारी नदिने ।

(ख) आर्थिक वर्षको अन्त्यमा बाँकी रहेको रकम स्थानीय सञ्चित कोषमा समयमै फिर्ता दाखिला नगरिने

(ग) आर्थिक वर्षको अन्त्यमा बाँकी रहेको सबै रकम अछित्यारी दिदा तोकिएको समय र प्रक्रियाको पालना नगरिने ।

(घ) बजेट रकमान्तर गर्दा तोकिएको कार्यविधि र सीमा पालना नगरिने ।

द६. अछित्यारी, निकासा रकमान्तर कार्यलाई प्रभावकारी बनाउन देहायका प्रक्रियाहरू अवलम्बन गरिनेछ:

(क) एउटा आयोजनामा स्वीकृत भएको बजेट अर्को आयोजनामा खर्च गरिने छैन ।

(ख) सभाबाट बजेट स्वीकृत भएको सात दिनभित्र नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई बजेट खर्च गर्ने अछित्यारी प्रदान गरिनेछ ।

(ग) प्रमुख प्रशासकीय अधिकृतले १५ दिनभित्र सम्बन्धित महाशाखा वा शाखाप्रमुख र वडासचिवलाई बजेट खर्चगर्ने अछित्यारी दिनेछ ।

(घ) आर्थिक वर्षको अन्त्यमा खर्च हुन नसकी बाँकी रहेको सबै रकम प्रचलित ऐन अनुसार तोकिएको प्रक्रिया अपनाई स्थानीय सञ्चित कोषमा किर्ता दाखिला गरिनेछ ।

(ङ) सञ्चित कोषमा किर्ता दाखिला गरेको जानकारी सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालय समेतलाई दिइनेछ ।

- ७३९८
- (च) नियतवस रकम फिर्ता नगर्ने वा अन्यत्र सारेको अवैस्थामा जिम्मेवार अधिकारी वा कर्मचारीलाई कानूनबमोजिम कारवाही गरिनेछ ।
- (छ) अधिकार प्राप्त आधिकारीले कोषको स्थिति हेरी आवश्यक कार्यको लागि मात्र बजेट रकमान्तर स्वीकृत गर्नेछ ।
- (ज) चालु शीर्षकबाट पूँजीगतमा र पूँजीगतबाट पूँजीगत शीर्षकमा मात्र रकमान्तर गर्न स्वीकृति दिइनेछ ।
- (झ) रकमान्तर गर्दा जुन शीर्षकमा रकमान्तर गरिने हो सो शीर्षकमा शुरु बजेटको २५ प्रतिशतसम्म धप गर्न सकिने छ ।
- (ञ) कुनै बजेट नभएको शीर्षक एवम् आयोजनामा रकमान्तर गर्न नगरसभाबाट निर्णय गरिनेछ ।
८७. अखितयारी, निकासा रकमान्तर सम्बन्धी समन्वय गर्ने मुख्य जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृतको हुनेछ ।
८८. अखितयारी, निकासा रकमान्तर सम्बन्धमा अनुगमन कार्यपालिकाबाट हुनेछ ।

परिच्छेद ८

बजेट खर्च तथा प्रक्रिया नियन्त्रण

बजेट खर्च व्यवस्थापन

८९. बजेट खर्च व्यवस्थापन सम्बन्धमा देहायका नीति अवलम्बन गरिनेछ ।
- (क) स्वीकृत बजेट खर्च गर्दा नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता तथा औचित्यता समेत कायम गरिनेछ ।
- (ख) अधिकार प्राप्त अधिकारीबाट मात्र खर्च गर्ने आदेश दिने वा खर्च स्वीकृत गर्ने व्यवस्था गरिनेछ ।
- (ग) खर्च गर्ने तोकिएको कार्यविधि र प्रक्रिया पालना भएको सुनिश्चित गरेर मात्र खर्च गरिनेछ ।
- (घ) पूर्वाधार विकास योजनामा भएको खर्च लेखदा तोकिएको निर्माण सम्बन्धी कार्यविधि पूरा गरिनेछ ।
- (ङ) योजना र कार्यक्रमको खर्च गर्दा सहायता समझौता बमोजिम ग्राहा खर्च मात्र खर्च गरिनेछ । तालिम, गोष्ठी, आदि जस्ता कार्यक्रम सञ्चालन खर्च गर्दा लागत अनुमान एवम् तालिम कार्यक्रमको प्रतिवेदन प्राप्त गरिनेछ ।
- (च) खर्च लेखदा नियमानुसार लाग्ने आयकर कट्टी, मूल्य अभिवृद्धि कर, धरौटी तथा पेशकी कट्टी गरिनेछ ।
९०. बजेट खर्च व्यवस्थापन सन्दर्भमा देहायका जोखिमहरू रहन सक्ने देखिन्छ ।
- (क) प्रचलित कानून पुर्ण रूपमा पालना नहुने ।
- (ख) अनावश्यक क्षेत्र तथा कार्यमा खर्च हुने ।
- (ग) समय र लागत बढी खपत हुने ।
- (घ) बजेट अनुशासनमा कमी कमजोरीहरू देखिने ।
- (ङ) अधिकार प्राप्त अधिकारीबाट आदेश भई खर्च गरिने ।
- (च) स्वीकृत बार्षिक कार्यक्रम र बजेटको परिधिभन्दा बाहिर खर्च गरिने ।
- (छ) स्वीकृत ऐन, नियम, निर्देशिका/कार्यविधि, मापदण्डको पालना नगरी खर्च गरिने ।
- (ज) योजनाको सर्भे, डिजाइन, लागत अनुमान जस्ता प्रारम्भिक तयारी पूरा नगरिने, योजना संझौताको चरणमा नै नपुगी काम प्रारम्भ हुने ।
- (झ) खरिद सम्बन्धी कार्यवाही र प्रक्रियाहरू पूरा नगरिने ।
- (ञ) तालिम/गोष्ठी सम्बन्धी कार्यक्रम गर्दा लागत अनुमान तयार गरी स्वीकृति नगराइने ।



१०/१०/२०१८

- (ट) तालिम कार्यक्रमको प्रतिवेदन र प्रभावकारिता मूल्याङ्कन नगरिएँ।
(ठ) समझौता प्रतिकूल कार्य वा क्रियाकलापमा खर्च गरिने।
(ड) कानूनतः अनिवार्य दायित्व कही नगरी भुक्तानी हुने।
(ढ) धरौटी र पेशकी विवरण अद्याबधिक नगरी भुक्तानी हुने।
(ण) सार्वजनिक सुनुवाई लगायतका कार्य नगरी भुक्तानी गरिने। यथार्थ सार्वजनिक सुनुवाई नै नहुने।

९१. बजेट खर्च व्यवस्थापन प्रभावकारी बनाउन देहायका प्रक्रियाहरू अवलम्बन गरिनेछ।
(क) प्रमुख प्रशासकीय अधिकृतले बजेट खर्च गर्दा प्रचलित कानूनी व्यवस्था पालना गर्ने गराउनेछ।
(ख) प्राविधिक तथा प्रशासनिक कर्मचारीलाई खरिद व्यवस्थापन तथा आर्थिक प्रशासन सम्बन्धी बिषयमा क्षमता अभिवृद्धि गर्ने गराइनेछ।
(ग) खर्चका मापदण्ड, कार्यक्रम/योजना सञ्चालन निर्देशिका/कार्यविधि निर्माण र कार्यान्वयन गर्ने गराइनेछ।
(घ) प्रमुख प्रशासकीय अधिकृतले प्रचलित आर्थिक कार्यविधि ऐन नियम अनुसार आफै वा अधिकारी तोकी निजबाट खर्च गर्ने वा खर्चको आदेश दिने व्यवस्था मिलाइनेछ।
(ड) प्रचलित कानून अनुसार पेश भए नभएको एकिन गरी निम्न अवस्थामा खर्च स्वीकृत गरिनेछ।
अ) स्वीकृत बजेट तथा खर्च शीर्षक भित्र रही खर्च गरेको,
आ) योजना स्वीकृत भएको,
इ) खर्च गर्न निकासा फुकुवा भएको,
ई) वैदेशिक स्रोतबाट खर्च व्यहोर्ने भएमा स्रोत फुकुवा भएको
उ) सार्वजनिक सुनुवाई सम्बन्धी कागजातहरू
ऊ) आयोजनाका तस्वीरहरू

९२. अधिकार प्राप्त अधिकारीबाट निम्नानुसार खर्च गरिनेछ:

- (क) स्वीकृत बजेट, कार्यक्रम र उपलब्ध स्रोतको आधारमा अधिकार प्राप्त अधिकारीबाट खर्च स्वीकृत गरिनेछ।
(ख) खर्चमा एकरूपता र मितव्ययिता ल्याउन खर्च सम्बन्धी मापदण्ड वा निर्देशिका निर्माण गरी सोको पालना गरिनेछ।
(ग) शिक्षा, स्वास्थ्य, कृषि जस्ता क्षेत्रगत कार्यक्रम सम्बन्धी खर्च गर्दा स्वीकृत मार्गदर्शन, कार्यविधि एवम् शर्तहरू पालना भएको सुनिश्चित गरिनेछ।
(घ) खर्चको कागजात र कारोबार पृष्ठी भएको आधार र आवश्यक बिल भरपाई पेश गर्न लगाइनेछ।
(ड) विकास योजना सम्बन्धी खर्च गर्दा योजनाको सर्वे, डिजाइन, लागत अनुमान तथा कार्यक्रम तयार एवम् स्वीकृत भएको सुनिश्चित गर्न चेकलिष्ट तयार गरी रुजु गर्ने व्यवस्था गरिनेछ।
(च) स्वीकृत कार्यक्रम अनुसार समयमै कार्यसम्पादन र मालसामानको प्राप्तिका लागि खरिद सम्बन्धी प्राविधिक एवम् प्रशासनिक प्रक्रिया धूरा गरिनेछ।
(छ) स्थानीय पूर्वाधार निर्माण र मर्मत सम्बन्धी विल भुक्तानी गर्दा सम्बन्धित वडा कार्यालयबाट अनिवार्य रूपमा सिफारिस गर्नुपर्ने, खर्च सार्वजनिकीकरण गर्ने व्यवस्था मिलाइनेछ।
(ज) लागत साझेदारीमा कार्यान्वयन गरिएका योजनाहरूको सम्बन्धमा समझौता बमोजिम सम्बन्धित लाभग्राही, उपभोक्ता समिति वा स्थानीय संस्थाको योगदानको सुनिश्चितता गरिनेछ।
(झ) लागत साझेदारी व्यहोरिएको श्रमदान वा योगदान रकमको खर्च गणना गर्ने व्यवस्था गरिनेछ।

(ज) तालिम कार्यक्रमको लागत अनुमान तयार गर्दा कार्यक्रम सञ्चालन सम्बन्धी नम्स र मापदण्डको आधारमा खर्च गर्ने व्यवस्था गरिनेछ ।

(ट) तालिम, गोष्ठी आदि सञ्चालन गर्दा कार्यक्रमको प्रस्ताव र लागत अनुमान तयार गरी अधिकार प्राप्त अधिकारीबाट स्वीकृत गराइनेछ ।

(ठ) स्वीकृत प्रस्ताव र लागत अनुमान अनुसार कार्य सम्पन्न गरी पेश भएको प्रतिवेदनको आधारमा रकम भुक्तानी गरिनेछ ।

(ड) तालिम कार्यक्रमका सहभागीबाट पृष्ठपोषण प्राप्त गरी आवश्यकता अनुसार समीक्षाको व्यवस्था गरिनेछ ।

(ढ) वैदेशिक सहायता अन्तर्गत सञ्चालित कार्यक्रमको खर्च गर्दा दातृ संस्थाको समझौता बमोजिम खर्च व्यहोरिन ग्राह्य खर्च शीर्षक वा क्रियाकलापमा मात्र गरिनेछ ।

(ण) आर्थिक प्रशासन तथा सम्बन्धित कर्मचारीको लागि आयोजना लेखा सम्बन्धी ज्ञान, सिप तथा क्षमता बिकास गरिनेछ ।

(त) समझौता बमोजिम खर्चको शीर्षक (क्याटोगोरी) मिलाई खर्च लेखाङ्कन गरे नगरेको यकिन गरिनेछ ।

(थ) खर्चको सोधभर्ना माग गर्ने कार्यमा सहयोगी हुने आर्थिक र अन्य विवरण समयमा तयार गरिनेछ ।

९३. अधिकार प्राप्त अधिकारीबाट निम्नानुसार खर्च स्वीकृत गर्ने व्यवस्था मिलाइनेछः

(क) विल भुक्तानी गर्दा प्रचलित कानूनले तोकेको आयकर, मूल्य अभिवृद्धि कर, धरौटी कट्टी गरेर मात्र भुक्तानी दिने व्यवस्था गरिनेछ ।

(ख) पेशकी बाँकी भए समझौता अनुसार कट्टी गरेर मात्र भुक्तानी दिइनेछ ।

(ग) कट्टी गरिएको आयकर रकम समयमै बैड दाखिला गरिनेछ ।

(घ) आयकर कट्टी गरिएको कर्मचारी, व्यक्ति वा संस्थाको नाम नामेसी सहितको विवरण र मूल्य अभिवृद्धि कर भुक्तानी दिएको नाम नामेसी सहितको विवरण आन्तरिक राजधानीलयमा पठाइनेछ ।

(ङ) विल विजक पेश गरेर मात्र भुक्तानी दिइनेछ ।

९४. बजेट खर्च व्यवस्थापनको मुख्य जिम्मेवारी प्रयुक्त प्रशासकीय अधिकृतको हुनेछ ।

९५. बजेट खर्च व्यवस्थापनको अनुगमन सुशासन समितिबाट हुनेछ ।

पेशकी व्यवस्थापन

९६. पेशकी व्यवस्थापन सम्बन्धमा देहायका नीति अबलम्बन गरिनेछ

(क) अधिकार प्राप्त अधिकारीले स्वीकृत कामको निम्नि आवश्यक रकम मात्र पेशकी दिइनेछ ।

(ख) दैनिक तथा भ्रमण भत्ता, मालसामान खरिद र ठेका प्रयोजनको लागि पेशकी दिदा कानूनी कार्य प्रक्रियाहरू पूरा गरिनेछ ।

(ग) कानून बमोजिम अधिकार प्राप्त अधिकारीले पेशकी फछ्यौट कर्त्ता गर्ने गराइनेछ ।

(घ) जिम्मेवार अधिकारीले पेशकी फछ्यौट कार्य समयमा नगरेमा ऐन नियम बमोजिम कारबाही गरिनेछ ।

९७. पेशकी व्यवस्थापन सन्दर्भमा देहायका जोखिमहरू रहन सक्ने देखिन्छः

(क) पेशकी नदिए हुनेमा पनि पेशकी दिने ।

(ख) पुरानो पेशकी बाँकी रहे तापनि नयाँ पेशकी दिने ।

(ग) पेशकीको लगत कायम नगरिने ।

(घ) पेशकी फछ्यौट तोकिएको समय भित्र नगरिने ।

(ङ) मालसामान खरिदको लागि आवश्यकभन्दा बढी पेशकी दिने ।

गोपनीय
मुख्यमान्त्रिका कारबाही
मुख्यमान्त्रिका कारबाही

मुख्यमान्त्रिका कारबाही
मुख्यमान्त्रिका कारबाही

- (च) खरिद समझौता अनुसार बैड ग्यारेण्टी प्राप्त नगरी पेशकी भुक्तामी हुने ।
(छ) ठेका अवधि भरको बैड ग्यारेण्टी नहुने
(ज) आवश्यक र पूर्ण कागजात नभई पेशकीफछ्यौटको लागि पेश हुने ।
(झ) तोकिएको म्याद भित्र पेशकी फछ्यौटनहुने ।
(ज) पेशकी लिएको प्रयोजन भन्दा फरक प्रयोजनमा खर्च देखाई फछ्यौट हुने
(ट) पेशकी फछ्यौट कार्य प्राथमिकतामा नपर्ने ।

९८. पेशकी खर्च व्यवस्थापन प्रभावकारी बनाउन देहायका प्रक्रियाहरू अवलम्बन गरिनेछः

- (क) पेशकी सम्बन्धी काम, प्रयोजन र चाहिने रकम र विवरण खुलाई आवश्यक रकम मात्र पेशकी दिइनेछ
(ख) पेशकी माग गर्नेको पुरानो पेशकी बाँकी रहे नरहेको जाँच गर्ने र पुरानो पेशकी फछ्यौट भई नसकेको अवस्था भए सो पेशकी फछ्यौट गराई मात्र नयाँ पेशकी दिइनेछ ।
(ग) कर्मचारी बाहेकको हकमा पेशकी लिने व्यक्तिको तीन पुस्ते, स्थायी र अस्थायी ठेगाना प्रष्ट लेखी पेशकी दिइनेछ ।
(घ) पेशकी खातामा पेशकीको लगत कायम गरी अनुगमन गर्ने व्यवस्था गरिनेछ ।
(ङ) भ्रमण र मालसामान खरिद पेशकी दिदा भ्रमणआदेश र खरिदआदेश स्वीकृति र बजेटको उपलब्धतालाई ध्यान दिइनेछ ।
(च) सार्वजनिक खरिद सम्बन्धी ठेका समझौता अनुसार पेशकी दिदा समझौताको शर्त बमोजिम समझौता अवधि भरको बैड ग्यारेण्टी लिई मात्र दिइनेछ ।
(छ) बैड ग्यारेण्टीको म्याद नियन्त्रण खाता राखी समयमै म्याद थप गराइनेछ ।

९९. पेशकी फछ्यौट गर्दा निम्न बमोजिम गर्ने गराइनेछ

- (क) पेशकी लिनेदिने दुबैले पेशकी प्रयोजन अनुसार तोकिएको म्यादभित्र कानूनबमोजमको कार्यविधि अपनाई फछ्यौट गर्ने गराइनेछ ।
(ख) पेशकी रकम लिने कर्मचारी, व्यक्तिबाट बिल भरपाईको पछाडी प्रमाणित गरी फाँटबारी सहितको निवेदन पेश गर्ने व्यवस्था गरिनेछ ।
(ग) आर्थिक प्रशासन शाखाले पेशकी फछ्यौटको लागि प्राप्त बिल भर्पाई जाँची लिनु दिनु पर्ने रकम ठहराई पेशकी फछ्यौटको लागि पेश गर्नेलाई भरपाई दिने व्यवस्था गरिनेछ ।
(घ) तालिम सम्बन्धी कार्यक्रमको पेशकी फछ्यौट गर्दा तालिम सम्पन्न प्रतिवेदन संलग्न राखिनेछ ।
(ङ) पेशकी खाता अध्यावधिक गरी राखिनेछ । फछ्यौट गर्न बाँकीको विवरण तोकिएको ढाँचामा तयार गर्ने र प्रत्येक आर्थिक बर्षमा पेशकी बाँकीको जिम्मेवारी सारी अनुगमन गरिनेछ ।

१००. पेशकी फछ्यौट सम्बन्धी कारबाही निम्न बमोजिम गरिनेछ

- (क) म्याद नाघेको पेशकीको हकमा कानूनी व्यवस्था कडाईका साथ लागू गरिनेछ ।
(ख) फछ्यौट गर्न अटेर गरेमा वा म्याद भित्र फाँटबारी नबझाएमा पदाधिकारी वा कर्मचारीको हकमा तलब वा सुविधा रोका गरिनेछ ।
(ग) तलब वा सुविधा रोका गर्दा पनि अटेर गरेमा प्रचलित कानून बमोजिम कारबाही गरिनेछ ।
(घ) सरकारी कर्मचारी बाहेकका अन्य व्यक्तिको हकमा सरकारी बाँकी सरह ब्याज सहित असुलउपर गरी कारबाही गरिनेछ ।

१०१. पेशकी खर्च व्यवस्थापनको मुख्य जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृतको हुनेछ ।

गोपनीय
मुख्यमान्त्रिका कारबाही



१०२. पेशकी खर्च व्यवस्थापनको सुशासन समितिबाट अनुमति हुनेछ ।

प्रारंभिक

बैड्ज खाता सञ्चालन तथा विविध ग्रेडमा रकम दाखिला तथा भएकानी

बैड्ज खाता सञ्चालन

१०३. बैड्ज खाता सञ्चालन सम्बन्धमा देहायका नीति अवलम्बन गरिनेछ ।

(क) स्थानीय सञ्चित कोष लगायतका विभिन्न कोषहरू सञ्चालन गर्नको लागि आवश्यक स्वीकृति लिई मात्र तोकिएको बैड्जमा खाता खोली कारोबार गरिनेछ ।

(ख) स्थानीय राजध, खर्च र धरौटी लगायतका कारोबारको लागि प्रचलित कानून बमोजिम तोकिएको समूहको कार्य सञ्चालन स्तरको खाता खोली कारोबार सञ्चालन गरिनेछ ।

१०४. बैड्ज खाता सञ्चालन सन्दर्भमा देहायका जोखिमहरू रहन सक्ने देखिन्दै

(क) तोकिएको बैड्जमा कोष खाताहरू न खोलिने ।

(ख) खाता खोल्दा को.ले.नि.का.बाट आवश्यक स्वीकृति न लिइने ।

(ग) खाता सञ्चालन तोकेको पदाधिकारी बाहेक अन्य व्यक्तिबाट हुने ।

(घ) को.ले.नि.का.को आवश्यक सहमति बेगर आफूखुसी बैड्ज खाता खोली कारोबार गर्ने ।

१०५. बैड्ज खाता सञ्चालन प्रभावकारी बनाउन देहायका प्रक्रियाहरू अवलम्बन गरिनेछ ।

(क) कानून बमोजिम प्राप सबै किसिमको आमदानी रकम तोकिएको बैड्जमा ग-४ समूहको स्थानीय सञ्चितकोष खातामा जम्मा गरिनेछ ।

(ख) स्थानीय विविध कोष, विभाज्य कोष, आकस्मिक कोष र विपद् व्यवस्थापन कोषको लागि क्रमशः ग-५, ग-६, ग-७.१ र ग-७.२ समूहको खाता खोलिनेछ ।

(ग) को.ले.नि.का.को सिफारिस लिई नेपाल राष्ट्र बैड्जबाट स्वीकृति प्राप बैड्जमा खाता खोलिनेछ ।

(घ) प्राप सबै रकमहरू कोषको खातामा आमदानीको स्रोत देखिने गरी बैड्ज दाखिला गरिनेछ ।

(इ) कोषको सञ्चालन कानूनले तोकेको पदाधिकारीबाट मात्र गरिनेछ ।

(च) राजध, विनियोजन वा धरौटी कारोबारको लागि को.ले.नि.का. को सिफारिस लिई तोकिएको बैड्जमा क्रमशः ग-१, ग-२ र ग-३ समूहको खाता खोलिनेछ ।

(छ) विनियोजन तर्फको चालू खर्च तथा पूँजीगत खर्च, वित्तीय व्यवस्था र विविध खर्चको लागि कार्य सञ्चालनस्तरको तोकिएको उप-समूहको खाता खोली कारोबार गरिनेछ ।

(ज) आन्तरिक राजध, राजध बाँडफाँट, अनुदान, ऋण तथा वित्तीय व्यवस्थाबाट प्राप रकमहरू तोकिएको ४.१ ग-१ उपसमूहको रकम जम्मा गर्न भिल्ले खातामा जम्मा गरिनेछ ।

(झ) धरौटी, जमानत, अर्नेष्ट मनी वापत प्राप गरेको वा कट्टी गरेको रकम जम्मा तथा कारोबार गर्न तोकिएको ग-३ समूहका खाता खोली कारोबार गरिनेछ ।

(ञ) राजध, विनियोजन र धरौटी खाताको सञ्चालन प्रचलित कानून बमोजिम गरिनेछ ।

(ट) विशेष अवस्था घरी कार्यालयको नाममा विशेष खाता खोल्नु आवश्यक भएमा सम्बन्धित को.ले.नि.का.बाट आवश्यक सहमति लिई खाता सञ्चालन गरिनेछ ।

(ठ) बैड्ज परिवर्तन गर्नु परेमा को.ले.नि.का. बाट आवश्यक सहमति लिइनेछ ।

१०६. बैड्ज खाता सञ्चालन सम्बन्धी प्रमुख जिम्मेदारी प्रमुख प्रशासकीय अधिकृत र आर्थिक प्रशासन प्रमुखको हुनेछ ।

१०७. बैड्ड खाता सञ्चालन सम्बन्धी कार्यको अनुगमन सुशासन समितिबाट हुनेछ ।

हिसाव भिडान तथा समायोजन

१०८. सम्बन्धमा देहायका नीति अवलम्बन गरिनेछ ।

- (क) प्रचलित लेखा निर्देशिका बमोजिम कार्यालयको राजश्व, विनियोजन बजेट तथा कोष खाताको बैड्ड स्टेटमेण्ट नियमित रूपमा भिडान गरी हिसाव मिलान विवरणहरू तयार गरिनेछ ।
(ख) राजस्व, धरौटी र खर्चको हिसाव समायोजन प्रचलित लेखा निर्देशिका बमोजिम तोकिएको कार्यविधिहरू अपनाई गरिनेछ ।

१०९. हिसाव भिडान तथा समायोजन सन्दर्भमा देहायका जोखिमहरू रहन सक्ने देखिन्छ ।

- (क) राजश्व, विनियोजन, धरौटी तथा कोष खाताको बैड्ड स्टेटमेण्ट सम्बन्धित बैड्डबाट नियमित रूपमा प्राप्त नगर्ने ।
(ख) बैड्ड हिसावसँग बजेट खर्च भएको तथा वाँकी रकमको भिडान नगरिने ।
(ग) बैड्ड हिसाव मिलान विवरण तोकिएको ढाँचामा तयार नगरिने ।
(घ) जारी भएको तर रद्द भएको चेकहरूको हिसाव समायोजन नगरिने ।
(ङ) खर्च लेखा त्रुटी भएको अवस्थामा हिसाव समायोजन नगरिने ।

११०. हिसाव भिडान तथा समायोजनप्रभावकारी बनाउन देहायका उपायहरू अवलम्बन गरिनेछ ।

- (क) लेखा प्रमुख र जिम्मेवार कर्मचारीले बैड्ड हिसाव भिडान प्रचलित लेखा र सरकारी कारोबार निर्देशिका बमोजिम निम्नानुसार तयार गर्नेछन् ।
(ख) कार्यालयको बजेट खर्च, राजश्व, कोष र धरौटी खाताको बैड्ड स्टेटमेण्ट नियमित रूपमा प्राप्त गरी मासिक रूपमा हिसाव भिडान गरिनेछ ।
(ग) राजश्व खातामा रकम दाखिला भएको तर कार्यालयमा भौचर पेश नभएको भौचरको विवरण तयार गरिनेछ ।
(घ) बजेट खर्चतर्फ कार्यालयबाट चेक जारी भएको तर बैंकबाट भुक्तानी हुन वाँकी चेकको विवरण तयार गरिनेछ ।
(ङ) बजेट खर्च, राजश्व, कोष र सम्बन्धित बैड्ड खाताको स्टेटमेण्ट वीच फरक परेको रकम तोकिए बमोजिमको बैड्ड हिसाव मिलान विवरणहरू (म.ले.म.फा.न. १०९, २१२) प्रत्येक महिनाको ७ गते भित्र तयार गरिनेछ ।
(च) बैड्ड हिसाव मिलान विवरणहरू कार्यालय प्रमुख वा जिम्मेवार अधिकृतबाट प्रमाणित गराई राखिनेछ ।
(छ) राजस्व, धरौटी र खर्च हिसाबको समायोजन प्रचलित लेखा सरकारी कारोबार निर्देशिका बमोजिम गरिनेछ ।
(ज) आ.व. वर्षभित्र जारी भएको चेकहरूमध्ये बैंकबाट भुक्तानी हुन वाँकी चेकहरूको विवरण तयार गरी प्रमाणित गराई राखिनेछ ।
(झ) कार्यालयबाट जारी भएको विशेष कारण तोकेको म्यादभित्र नसाटिएमा चेकहरू रद्द गरी सो चेक बराबर रकमको खर्च घटाई वा समायोजन गरी हिसाव मिलान गरिनेछ ।
(ञ) आ.व. भित्र जारी भएको चेकहरूमध्ये कुनै चेक रद्द गरी सोको सदृश अर्को चेक जारी गर्नु पर्दा पुनः खर्च भौचर तयार गरी नयाँ चेक जारी गरिनेछ ।
(ट) आर्थिक वर्षको अन्त्यमा विनियोजन खातामा बचत रकम निर्णय गराई स्थानीय सञ्चितकोष खातामा रकम ट्रान्सफर गरिनेछ ।

१११. खाता सञ्चालन सम्बन्धी प्रमुख जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृत र आर्थिक प्रशासन प्रमुखको हुनेछ ।

११२. बैड्ड खाता सञ्चालन सम्बन्धी कार्यको अनुगमन सुशासन समितिबाट हुनेछ ।

प्राप्त रकमको सुरक्षा तथा बैड्ड दाखिला

०/१५/८४

मानवप्रधानकार्यालय
संचालनकार्यालय
भारतप्रधानमंत्री कार्यालय

११३. प्राप्त रकमको सुरक्षा तथा बैड़ दाखिला सम्बन्धमा देहायका नीति अवलम्बन गरिनेछ ।

- (क) राजस्व, आन्तरिक आय, धरौटी वापत प्राप्त नगद, चेक भौचर आदि सुरक्षित रूपमा राखिनेछ ।
(ख) प्राप्त हुने नगद तथा चेक रकम प्रचलित आर्थिक प्रशासन सम्बन्धी कानून बमोजिम तोकिएको बैड़मा समयभित्र नै दाखिला गरिनेछ ।

११४. प्राप्त रकमको सुरक्षा तथा बैड़ दाखिला सन्दर्भमा देहायका जोखिमहरू रहन सक्ने देखिन्छ ।

- (क) नगद, चेक भौचर आदि सुरक्षित रूपमा राख जिम्मेवार व्यक्ति नतोकिने ।
(ख) असुली रकम सुरक्षित तवरले नराखिने ।
(ग) असुली रकमको लगत नराखिने र नराखेको कारण रकम हिनामिना हुने ।
(घ) प्राप्तनगद तथा चेक तोकिएको समयमा बैड़ दाखिला नहुने ।
(ङ) नगद र चेक बैड़ दाखिला नगरी हिनामिना वा दुरुपयोग हुने ।
(च) हिनामिना वा दुरुपयोग भएको अवस्थामा कानून बमोजिम कारबाही नहुने ।

११५. प्राप्त रकमको सुरक्षा तथा बैड़ दाखिला प्रभावकारी बनाउन देहायका उपायहरू अवलम्बन गरिनेछ ।

- (क) असूल गरेको नगद, बैड़ चेक, धरौटी र राजस्व रकम सुरक्षित तवरले राखे जिम्मेवारी लेखा शाखा प्रमुखको हुनेछ ।
(ख) जिम्मेवार व्यक्तिले असूल गरेको नगद, बैड़ चेक, धरौटी र राजस्व रकम सुरक्षित तवरले राख आवश्यक भौतिक तथा सुरक्षा व्यवस्था गरिनेछ ।
(ग) नगदी रकम असूल गर्दा भरपाई वा नगदी प्राप्ति रसिद दिने व्यवस्था गरिनेछ ।
(घ) रसिद नियन्त्रण खाता राखे व्यवस्था गरिनेछ ।
(ङ) रकम असूल नर्दा आर्थिक संकेत र शीर्षक खुलाई गर्ने गराइनेछ ।
(च) असुली नगद, चेक र भौचरहरूको दैनिकी गोदावार लगत वा अभिलेख राखे व्यवस्था गरिनेछ ।
(छ) प्राप्त नगद तथा चेक रकम तोकिएको बैड़को सम्बन्धित खातामा शीर्षक खुलाई सोही दिन वा त्यसको भोलि पलटसम्म बैड़ दाखिला गरिनेछ ।
(ज) बैड़ टाढा रहेको कारण तोकिएको म्यादभित्र रकम बैड़ दाखिला गर्न नसकिने अवस्थामा एक तह माथिको अधिकारीको स्वीकृति लिई तोकिएको समयसीमा भित्र रकम दाखिला गरिनेछ ।
(झ) तोकिए बमोजिमको म्यादभित्र रकम दाखिला नगरेको अवस्थामा यस्तो रकम सम्बन्धित व्यक्तिबाट असूल गरी कानून बमोजिमको जरियाना र अन्य कारबाही गरिनेछ ।

११६. प्राप्त रकमको सुरक्षा तथा बैड़ दाखिला सम्बन्धी प्रमुख जिम्मेवारी आर्थिक प्रशासन प्रमुखको हुनेछ ।

११७. प्राप्त रकमको सुरक्षा तथा बैड़ दाखिला सम्बन्धी कार्यको अनुगमन प्रमुख प्रशासकीय अधिकृतबाट हुनेछ ।

भुक्तानी नियन्त्रण

११८. भुक्तानी नियन्त्रण सम्बन्धमा देहायका नीति अवलम्बन गरिनेछ ।


- (क) भुक्तानी आदेश दिने कार्यको लागि इदाधिकारी तथा जिम्मेवारी तोकिनेछ ।
(ख) भुक्तानी आदेश दिना प्रचलित कानून बमोजिम रीत पुगे नपुगेको जाँच गरी भुक्तानी आदेश जारी गर्ने र खर्च लेखिनेछ ।

(ग) भुक्तानी दिदा प्रचलित कानून तथा लेखा निर्देशिका बमोजिम तोकेको कार्यविधिहरू पालना गरिनेछ ।

११९. भुक्तानी नियन्त्रण सन्दर्भमा देहायका जोखिमहरू रहन सक्ने देखिन्छ ।

- (क) भुक्तानी आदेश दिने आधिकारीक व्यक्ति नतोकिने ।

०/१५/८४
प्रमुख
मानवप्रधानकार्यालय
संचालनकार्यालय
भारतप्रधानमंत्री कार्यालय



- (ख) भुक्तानी आदेश दिने पदाधिकारीले जवाफदेहीता पालना नगर्ने ।
(ग) तोकिएको रीत वा प्रक्रियाहरू पुरा नगरी भुक्तानी आदेश दिने ।
(घ) भुक्तानी आदेश र गौशारा भौचर तयार नगरी चेक जारी गर्ने ।
(ङ) भुक्तानीको प्रक्रिया पालना नगर्ने ।
(च) जारी भएको चेकहरू सम्बन्धितलाई समयमा नबुझाउने ।
(छ) खर्च लेखेको चेकहरू आर्थिक वर्षभित्र नबुझेकोमा भौचर उठाई हिसाव समायोजन नगर्ने ।
१२०. भुक्तानी नियन्त्रणप्रभावकारी बनाउन देहायका उपायहरू अवलम्बन गरिनेछ ।
- (क) प्रचलित कानूनमा उल्लेख भए बमोजिम भुक्तानी आदेश दिने आधिकारीक पदाधिकारी तोकिनेछ ।
(ख) भुक्तानी आदेश दिने पदाधिकारीको अधिकार र कर्तव्य सहित जवाफदेही बहन गर्नुपर्ने व्यवस्था गरिनेछ ।
(ग) तोकेको प्रमुखहरू सरुवा वा जिम्मेवारीमा हेरफेर हुँदा कानून बमोजिम भुक्तानी आदेश दिने अर्को पदाधिकारी तोकिनेछ ।
(घ) भुक्तानी आदेश दिदा निम्न कुरामा निश्चित हुने:
अ) स्वीकृत बजेट कार्यक्रम, अखिलयारी, निकासा र फुकुवा समेतको आधारमा खर्च लेख मिल्ने रकमको मात्र भुक्तानी आदेश दिइनेछ ।
आ) भुक्तानी आदेश दिदा खर्चको प्रक्रिया पूरा भएको र विल भरपाई लगायतका आवश्यक कागजात प्राप्त भएको सुनिश्चित गरिनेछ ।
इ) खर्चका सबै प्रक्रियाहरू पूरा भएको जाँच गरी मात्र तोकिए बमोजिमको गौशारा भौचर तयार गरी चेक जारी गरिनेछ ।
१२१. जिम्मेवार पदाधिकारीले भुक्तानी दिदा निम्न कार्यविधि अपनाइनेछ
- (क) भुक्तानी दिदा प्रचलित कानून बमोजिम भुक्तानी पाउने सम्बन्धित व्यक्ति वा फर्मको खातामा डैड मार्फत सोझे रकम जम्मा गर्ने वा चेक जारी गर्ने गरी भुक्तानी दिइनेछ ।
(ख) भुक्तानी पाउने व्यक्ति, फर्म, संस्था वा कम्पनीको नामनामेसी र ठेगाना खुलाइनेछ ।
(ग) सही भएको चेकहरू सुरक्षित रूपमा राखी सम्बन्धित व्यक्ति, फर्म वा कम्पनीलाई अविलम्ब बुझाउने व्यवस्था गरिनेछ ।
१२२. भुक्तानी नियन्त्रणसम्बन्धी प्रमुख जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृत र आर्थिक प्रशासन प्रमुखको हनेछ
१२३. भुक्तानी नियन्त्रण सम्बन्धी कार्यक्रम अनुगमन सुशासन समितिबाट हुनेछ ।

प्राप्तिक्रिया

अनुदानका प्राप्ति तथा उपयोग सम्बन्धी नियन्त्रण

अनुदान प्राप्ति

१२४. अनुदान प्राप्ति सम्बन्धमा देहायका नीति अवलम्बन गरिनेछ ।

- (क) कार्यसम्पादनमा आधारित वित्तीय समानीकरण अनुदान प्राप्तिका लागि तोकिएका शर्तको पालना गरिनेछ
(ख) सम्पूरक र विशेष अनुदान प्राप्तिका लागि आयोजना तथा कार्यक्रम तयारी पूरा गरी समयमै माग गरिनेछ ।

१२५. अनुदान प्राप्ति सन्दर्भमा देहायका जोखिमहरू रहन सक्ने देखिन्छ ।

- (क) समानीकरण अनुदान प्राप्तिका लागि तोकिएका शर्तहरू पालना नहुने ।
(ख) आयोजना माग नै नगर्ने ।

गणराज्य नेपाल सरकार
मन्त्रालय
मन्त्री प्रदेश नेपाल
नियन्त्रणप्रभावकारी बनाउन

०९८५४



(ग) तयारी पूरा नगरी आयोजना माग गर्ने ।

(घ) तोकिएको समयमा आयोजना माग नगर्ने ।

१२६. अनुदान प्राप्ति प्रभावकारी बनाउन देहायका उपायहरू अवलम्बन गरिनेछ ।

(क) राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा निर्धारित कार्यसम्पादनमा आधारित अनुदान पद्धतिका सूचक र सोको आधार बारे स्पष्ट भइनेछ ।

(ख) तोकिएको आधारहरू र सूचक बमोजिम सम्पादन गर्नुपर्ने कार्य समयमै गरिनेछ ।

(ग) राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र सङ्घीय तथा प्रदेश अर्थ मन्त्रालयमा उपलब्ध गराउनुपर्ने आगामी आर्थिक बर्षको आय र ब्ययको प्रक्षेपण लगायतका विवरण समयमा नै उपलब्ध गराइनेछ ।

(घ) सम्पुरक र विशेष अनुदानबाट सञ्चालन गर्न सकिने प्राविधिक सम्भाव्यता र लागत लाभ विश्लेषण गरी उपयुक्त देखिएका आयोजनाहरूको सूची तयार गरिनेछ ।

(ड) सम्पुरक र विशेष अनुदानका लागि नेपाल सरकार र प्रदेशले स्वीकृत गरेको कार्यविधिमा तोकिए बमोजिमको प्रक्रिया पूरा गरी आयोजना माग गरिनेछ ।

१२७. अनुदान प्राप्ति सम्बन्धी प्रमुख जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृत र आर्थिक प्रशासन शाखा प्रमुखको हुनेछ ।

१२८. अनुदान प्राप्ति सम्बन्धी कार्यको अनुगमन सुशासन समितिबाट हुनेछ ।

अनुदानको उपयोग

१२९. अनुदानको उपयोग सम्बन्धमा देहायका नीति अवलम्बन गरिनेछ ।

(क) अनुदान रकम खर्च गर्दा स्वीकृत निर्देशिका तथा कार्यविधिको पालना गर्नु गरिनेछ ।

(ख) अनुदान रकमको लेखा राखे तथा लेखापरीक्षण गराउने कार्य व्यवस्थित गरिनेछ ।

१३०. अनुदानको उपयोग सन्दर्भमा देहायका जोखिमहरू रहन सक्ने देखिन्छ ।

(क) उपलब्ध गराएको अनुदान रकम तोकिएको कार्यान्वयन निर्देशिका तथा कार्यविधिको पालना नगरी खर्च गर्ने ।

(ख) अनुदान खर्चको लेखा व्यवस्थित रूपमा नराखे ।

(ग) खर्चको लेखापरीक्षण नगराउने ।

१३१. अनुदान प्राप्ति प्रभावकारी बनाउन देहायका उपायहरू अवलम्बन गरिनेछ ।

(क) तोकिएको अनुदान कार्यान्वयन, पुस्तिका, निर्देशिका, मापदण्ड र कार्यविधिको पालना गरी खर्च गरिनेछ ।

(ख) अनुदान खर्च सम्बन्धमा तोकिएको खरिद प्रक्रिया अपनाइनेछ ।

(ग) खर्चको फाँटवारी विल भरपाई प्रमाणित गरी राखिनेछ ।

(घ) अनुदान रकम तोकिएको प्रयोजन र कार्यको लागि मात्र खर्च गरिनेछ ।

(ड) खर्च प्रगति सम्बन्धमा नियमित रूपमा अनुगमन गरिनेछ ।

(च) आर्थिक बर्षको अन्त्यमा खर्च नभई बाँकी रहेको फ्रिज हुने अनुदान रकम समयमै फिर्ता गरिनेछ ।

(छ) अनुदानको आम्दानी खर्चको अध्यावधिक हिसाव राखी प्रगति प्रतिवेदन सङ्घीय र प्रदेश निकाय समक्ष पेश गरिनेछ ।

(ज) सबै प्रकारको अनुदान खर्चको तोकिए बमोजिम लेखा राखे र वित्तीय प्रतिवेदन तयार गर्ने व्यवस्था गरिनेछ ।

०९८५४
०९८५४

७८५४

(झ) अनुदान खर्चको अनिवार्य रूपमा आन्तरिक तथा अन्तिम लेखापरीक्षण गराइनेछ ।

(ज) वित्तीय प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन सम्बन्धित निकायलाई पठाइनेछ ।

१३२. अनुदान उपयोग सम्बन्धी प्रमुख जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृत र आर्थिक प्रशासन प्रमुखको हनेछ ।

१३३. अनुदान उपयोग सम्बन्धी कार्यको अनुगमन सुशासन समितिबाट हुनेछ ।

परिचय ११

प्रशासनिक खर्च - तलब तथा सुविधा खर्चारी साधन तथा उपकरणको उपयोग र मासितका नियन्त्रण

तलब सुविधा खर्च

१३४. तलब सुविधा खर्चसम्बन्धमा देहायका नीति अवलम्बन गरिनेछ ।

(क) कानून बमोजिम नियुक्त कर्मचारीलाई प्रचलित ऐन नियम तथा संझौता बमोजिमको तलब भत्ता खुवाइनेछ ।

(ख) तलब भुक्तानी गर्दा प्रचलित कानून बमोजिमको कोष रकमहरू कट्टा गरी भुक्तानी गरिनेछ ।

(ग) तलब सुविधा भुक्तानी गर्दा तोकिएको रकमभन्दा बढी पारिश्रमिक पाउनेको हकमा पारिश्रमिक करकट्टी गरी दाखिला गरिनेछ ।

१३५. तलब सुविधा खर्च सन्दर्भमा देहायका जोखिमहरू रहन सक्ने देखिन्छ ।

(क) तलब तलवी प्रतिवेदन पारित नगरी तलब खर्च लेखे ।

(ख) नपाउने अवधिको तलब भत्ता भुक्तानी गर्ने ।

(ग) बढी अवधि काजमा राखेकोमा तलब भत्ता दिने ।

(घ) विदा स्वीकृत नगराएकोमा पनि तलब दिइने ।

(ङ) मासिक तलबबाट प्रचलित कानून बमोजिम कट्टी गर्नुपर्ने रकमहरू कट्टी नगरिने ।

(च) कट्टी गरेको रकम समय मै तोकिएको निकायमा जम्मा गर्न नपठाउने

(छ) बैड्ड मार्फत तलब भुक्तानी नगरै नगरै भुक्तानी गरिने ।

१३६. तलब सुविधा खर्च व्यवस्थित बनाउन देहायका उपायहरू अवलम्बन गरिनेछ ।

(क) प्रचलित कानून बमोजिम नियुक्त भएका कर्मचारीको मात्र तलब खुवाइने । ऐन नियम विपरित अस्थायी वा ज्यालादारी र करारमा कर्मचारी राखेकोमा तलबभत्ता खुवाइने छैन ।

(ख) कर्मचारीलाई कानून बमोजिमको तलब, भत्ता र सुविधा मात्र उपलब्ध गराइने ।

(ग) पदाधिकारीको सुविधा प्रदेश कानूनमा उल्लेख भए बमोजिम मात्र दिइने ।

(घ) कानून विपरित कर्मचारी नियुक्त गरी काममा लगाएमा वा अनियमित सुविधा खुवाएमा यस्तो कर्मचारीले खाएको तलब सुविधा बापतको रकम असूल गर्ने व्यवस्था गरिनेछ ।

१३७. निम्न बमोजिमको प्रक्रिया पुगेको सुनिश्चित गरी भुक्तानी गरिनेछ

(क) कार्यरत कर्मचारीहरूको तलवी प्रतिवेदन सम्बन्धित कार्यालयबाट पारित भएको सुनिश्चित गरिनेछ ।

(ख) प्रशासन शाखाबाट हाजिर विवरण रुजु गरी सात्र तलब खुवाइनेछ ।

(ग) कर्मचारीको स्थायी लेखा नम्बर अनिवार्य रूपमा लिन लगाई सो नम्बर तलवी विवरणमा राखिनेछ ।

(घ) पदाधिकारीको मासिक सुविधा बापतको रकम प्रदेश कानून बमोजिम भएको सुनिश्चित गरिनेछ ।

(ङ) प्रस्तावित महिनाको कूल तलब खर्च विगत महिनाको तलब खर्चभन्दा सारभूत रूपमा फरक भए नभएको हेरी फरक रहेको भए सोको कारण सुनिश्चित गरिनेछ ।

१३८. तलब खर्च लेखा निम्नानुसार नियन्त्रण कार्यम गरिनेछ

१३९. तलब खर्च लेखा नियन्त्रण कार्यम गरिनेछ

- (क) महिना भुक्तान भएपछि तलब भत्ता खुवाइनेछ ।
- (ख) पदमा बहाली गरेको दिनदेखि भाव तलब भत्ता खुवाइनेछ ।
- (ग) निलम्बनमा परेकोमा कानून अनुसार पाउने तलब भत्ता भाव दिइनेछ ।
- (घ) एक वर्षको सेवा अवधि पुगेपछि भाव तलब बृद्धि (ग्रेड) दिइनेछ ।
- (ङ) चाडपर्व खर्च सुविधा तोकिएको चाडपर्वको लागि भाव दिई अभिलेख राखिनेछ ।

१३९. निम्न बमोजिमको तलब भुक्तानी गरिने छैन:

- (क) विदा स्वीकृति गराएको बाहेक अनुपस्थित अवधिको तलब दिइनेछैन ।
- (ख) बेतलबी विदा वा असाधारण विदा लिएकोमा तलब भुक्तानी गरिनेछैन ।
- (ग) कर्मचारीलाई सेवा सम्बन्धी ऐन नियम विपरीत हुने गरी काजमा खटाएको वा वढी अवधि काजमा राखेकोमा सो अवधिको तलब भत्ता दिइने छैन ।
- (घ) वढी अवधि काज खटाएमा प्रचलित कानून बमोजिम कर्मचारीले खाएको तलब, भत्ता काज खटाउने पदाधिकारीबाट असुल गरिनेछ ।

१४०. मासिक तलबबाट निम्न बमोजिमको कट्टी गरी भुक्तानी गरिनेछ

- (क) दश प्रतिशतका दरले कर्मचारी सञ्चय कोष रकम कट्टा गरी सोमा शत प्रतिशत रकम थप गरिनेछ ।
- (ख) नागरिक लगानी कोष वा अन्य कोषमा योगदान गरेका कर्मचारीहरूको हकमा मासिक तलबबाट तोकिएको प्रतिशत रकम कट्टी गरिनेछ ।
- (ग) योगदानमा आधारित अवकास कोषमा योगदान गरेका कर्मचारीहरूको हकमा तोकिएको प्रतिशत रकम कट्टा गरी सो रकममा तोकिएको प्रतिशत रकम थप गरिनेछ ।
- (घ) तोकिएको प्रतिशतमा कोष कट्टी गरिएको रकम सम्बन्धित कोषमा तोकिएको समयभित्र दाखिला गर्न पठाइनेछ ।
- (ङ) तोकिएको निकायमा कोष कट्टी रकम जम्मा गर्न र सो सम्बन्धी अभिलेख रुजु गर्न विद्युतीय माध्यमको उपयोग गरिनेछ ।
- (च) तलब सुविधा भुक्तानी गर्दा प्रत्येक पदाधिकारी वा कर्मचारीले वार्षिक रूपमा पाउने तलब, भत्ता र सुविधा समेतको कुल रकममा आयकर ऐनबमोजिम करयोग्य आय गणना गरी मासिक तलबबाट अग्रिमरूपमा कट्टा गरेकात्र तलबखर्च लेखिनेछ ।
- (छ) तलबी विवरणमा प्रत्येक पदाधिकारी वा कर्मचारीको स्थायी लेखा नम्वर (पान) अनिवार्य रूपमा राखिनेछ ।
- (ज) भुक्तानीमा कट्टा गरेको पारिश्रमिक कर रकम सम्भव भएसम्म विद्युतीय आयकर कट्टी प्रणाली मार्फत सम्बन्धित राजश्व कार्यालय पठाई कर अधिकृतबाट प्रमाणीकरण गराई निस्सा राखिनेछ ।

१४१. कर्मचारी र पदाधिकारीको तलब सुविधा रकम भुक्तानी गर्दा निम्न प्रक्रियाहरू अपनाउनेछ:

- (क) तलब सुविधा वितरणकोसाथि बैड्क तोकी सो बैड्कमा प्रत्येक ब्यक्तिको खाता खोल्न लगाई बैड्कमार्फत रकम उपलब्ध गराइनेछ ।
- (ख) तलब भुक्तानी विवरणमा बैड्क खाता मार्फत रकम जम्मा गरेको प्रमाण संलग्न गर्ने गराइनेछ ।

१४२. तलब सुविधा खर्चसम्बन्धी प्रमुख जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृत र आर्थिक प्रशासन प्रमुखको हुनेछ ।

१४३. तलब सुविधा खर्चसम्बन्धमा सम्बन्धी कार्यको अनुगमन लेखापरीक्षण र सुशासन समितिबाट हुनेछ ।

१४९

सवारी साधन तथा उपकरणको प्रयोग तथा मर्मत

१४९. सवारी साधन तथा उपकरणको प्रयोग तथा मर्मतसम्बन्धमा देहायका नीति अवलम्बन गरिनेछः

(क) सवारी साधन र मेशिनरी उपकरणको प्रयोग गर्ने सुविधा कानूनले तोकेको पदाधिकारी तथा कर्मचारीलाई मात्र उपलब्ध गराइनेछ ।

(ख) सवारी साधन र मेशिनरी उपकरण यथा समयमा नै आवश्यक मर्मत तथा सभीसिङ्ग गराई मर्मत खर्चमा तोकिए बमोजिमको नियन्त्रण व्यवस्था कायम गरिनेछ ।

१५०. सवारी साधन तथा उपकरणको प्रयोग तथा मर्मतसम्बन्धमा देहायका जोखिमहरू रहन सक्ने देखिन्छ ।

(क) सुविधा नपाउने पदाधिकारीहरूले पनि सुविधा लिने ।

(ख) सवारी साधन र मेशिनरी उपकरण अनधिकृत रूपमा प्रयोग गर्ने ।

(ग) सरकारी काम वाहेकमा सवारी साधनहरू प्रयोग हुने ।

(घ) सवारी साधन र उपकरण मर्मत सम्भार र सभीसिङ्ग समयमा नगरिने ।

(ड) सवारी साधन र उपकरण अनावश्यक रूपमा मर्मत गराईने ।

(च) मर्मत खर्चमा नियन्त्रण कायम नहुने ।

१५१. सवारी साधन तथा उपकरणको प्रयोग तथा मर्मत व्यवस्थित बनाउन देहायका उपायहरू अवलम्बन गरिनेछः

(क) कानूनद्वारा सवारी साधन प्रयोग गर्न पाउने पदाधिकारी वा अधिकारीको लागि मात्र सवारी साधनको व्यवस्था गरिनेछ ।

(ख) सवारी साधन र उपकरणहरू सरकारी काममा मात्र प्रयोग गर्न पाउने गरी नियन्त्रणको व्यवस्था गरिनेछ ।

(ग) कार्यालयको कामको सिलसिलामा सवारी साधन प्रयोग गर्दा स्वीकृति आदेश दिने लिने व्यवस्था गरिनेछ ।

१५२. सवारी साधन र उपकरणको मर्मतमा निम्न बमोजिमको व्यवस्था गरिनेछः

(क) सवारी साधन र उपकरणको मर्मत सम्भार र सभीसिङ्ग गर्नुपर्नेबारे सम्बन्धित कम्पनीको कार्य तालिकाको अभिलेख व्यवस्थित रूपमा राखी सो बमोजिम मर्मत सम्भार गर्ने व्यवस्था मिलाइनेछ ।

(ख) चालु सवारी साधन र उपकरण सञ्चालनको अभिलेख राखिनेछ । विग्रेको अवस्थामा तत्कालै जानकारी गराउनुपर्ने व्यक्ति तोक्ने । मर्मतको खरिद कार्य गर्दा सार्वजनिक खरिद ऐन नियमावलीको प्रक्रिया पालना गराइनेछ ।

(ग) सवारी साधन र उपकरणको मर्मत सम्भार गराउँदा प्राविधिक जाँच गराई मर्मत गर्नुपर्ने सामानको विवरण र लागत अनुमान तयार गरी तोकेको अधिकारीबाट स्वीकृति गराउने व्यवस्था गरिनेछ ।

(घ) सवारी साधन र उपकरण कुन कुन मितिमा के कति पार्ट पुर्जा कति लागतमा मर्मत गरिएको हो सोको विवरण खुलाई मर्मत सम्भार तथा संरक्षणको (म.ले.प.फा.न.४९५) अभिलेख राखिनेछ ।

(ड) सवारी साधनको मर्मत गराउँदा चालकबाट प्रमाणित गराउने । पुरानो पार्टपुर्जा सामान भण्डार फिर्ता गराउने । तोकेको रकमभन्दा बढी मूल्यको सामान परिदर्तन गर्दा मर्मतको अभिलेख राखिनेछ ।

(च) सवारी साधनको विमा खर्च र तेस्रोपक्ष द्वारित्व भुक्तानी गर्दा अधिकार प्राप्त अधिकारीबाट स्वीकृति गराई संलग्न गराइनेछ ।

१५३. सवारी साधन र उपकरणको मर्मतसम्बन्धी प्रमुख जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृत र आर्थिक प्रशासन प्रमुखको हुनेछ ।

१५४. सवारी साधन र उपकरणको मर्मतसम्बन्धी कार्यको अनुगमनश्लेषित परीक्षण र सुशासन समितिबाट हुनेछ ।
इन्धन खर्च

१५५. इन्धन खर्चसम्बन्धमा देहायका नीति अवलम्बन गरिनेछ ।

(क) सवारी साधन र उपकरणको इन्धन खर्च सम्बन्धमा तोकिएको नियन्त्रण व्यवस्था पालना गरिनेछ ।

१५६. इन्धन खर्चसन्दर्भमा देहायका जोखिमहरू रहन सक्ने देखिन्छ ।

(क) सवारी साधन र उपकरणको इन्धन खर्चको अभिलेख तोकिए बमोजिम नराखिने ।

(ख) सवारी साधन र उपकरणको इन्धन खर्चमा नियन्त्रण कायम नहुने ।

१५७. इन्धन खर्चव्यवस्थित बनाउन देहायका उपायहरू अवलम्बन गरिनेछ ।

सवारी साधन र उपकरणको इन्धन खर्च लेखदा निम्न बमोजिमको नियन्त्रण व्यवस्था गर्ने:

(क) प्रचलित कानूनले इन्धन सुविधा पाउने पदाधिकारी वा अधिकारीको हकमा इन्धन खर्च माग गर्ने फाराम स्वीकृत गराउने व्यवस्था गरिनेछ ।

(ख) प्रयोग भएको इन्धनको परिमाण सहित तोकिएको ढाँचामा लगबुक (म.ले.प.फा.नं. ९०५) राखिनेछ ।

(ग) कार्यालयमा नै इन्धन मौज्दात राखी उपलब्ध गराउने व्यवस्था गर्दा माग फाराम, खरिद आदेश, दाखिला प्रतिवेदन सहित लगबुक पेश गर्ने व्यवस्था मिलाइनेछ ।

सेवा महशुल भाडा तथा विज्ञापन खर्च

१५८. सेवा महशुल, भाडा तथा विज्ञापन खर्च सम्बन्धमा देहायका नीति अवलम्बन गरिनेछ ।

(क) सेवा महशुल, सूचना प्रकाशन र भाडा खर्च गर्दा मितव्ययी व्यवस्था पालना गरिनेछ ।

१५९. सेवा महशुल भाडा तथा विज्ञापन खर्चसन्दर्भमा देहायका जोखिमहरू रहन सक्ने देखिन्छ ।

(क) सेवा महशुलको भुक्तानी समयमा नगरी जरिवाना तिर्ने ।

(ख) सेवा महशुल र भाडा खर्च गर्दा तोकिएको नियन्त्रण कार्यविधि नअपनाउने ।

(ग) सूचना प्रकाशन अधिकार प्राप्त अधिकारीको स्वीकृति वेगर गर्ने । सञ्चार माध्यमबाट छुट सुविधा नलिई अपब्यय गर्ने ।

१६०. सेवा महशुल भाडा तथा विज्ञापन खर्चव्यवस्थित बनाउन देहायका उपायहरू अवलम्बन गरिनेछ ।

(क) सेवा महशुल र भाडाको भुक्तानी तोकिएको समयमाने गरिनेछ ।

(ख) सेवा महशुल भुक्तानीमा सेवाप्रदायकले दिने छुट प्राप्त गरिनेछ ।

(ग) कार्यालयले कुनै पनि प्रकारको घर बहाल तथा अन्य सामान भाडामा लिदौँ अनिवार्य रूपमा सम्झौता गरिनेछ ।

(घ) घर बहाल तथा अन्य भाडा भुक्तानी गर्दा भाडा सम्बन्धी सम्झौताका शर्त बमोजिमको भाडा रकम भुक्तानी दिइनेछ ।

(ङ) विलम्ब शुल्क भुक्तानी गर्दा अधिकार प्राप्त अधिकारीबाट निर्णय गराइनेछ ।

(च) आवश्यक सूचनाहरू मात्र अधिकार प्राप्त अधिकारीको स्वीकृतिमा तोकिएको उपयुक्त माध्यमबाट प्रकाशन गर्ने व्यवस्था गरिनेछ ।

(छ) सूचना प्रकाशन गर्दा सम्बन्धित टेलिभिजन, एफ.एम. सञ्चालक वा पत्रिका प्रकाशक मार्फत सीझे सूचना प्रकाशन गरी तिनीहरूले दिने कमिशन वा छुट सुविधा कट्टा गरी मात्र खर्च लेखिनेछ ।

(ज) पत्रिकामा प्रकाशन नगरी नहुने सूचना मात्र सम्भव खर्चसम्बन्धीय सार्वजनिक प्रकाशन गरी अन्य सूचना वेबसाइट मार्फत सार्वजनिक गरिनेछ ।

१६१. सेवा महशुल भाडा तथा विज्ञापन खर्च सम्बन्धी प्रमुख जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृत र आर्थिक प्रशासन प्रमुखको हुनेछ ।

१६२. सेवा महशुल भाडा तथा विज्ञापन खर्चसम्बन्धी कार्यको अनुगमन लेखापरीक्षण र सुशासन समितिबाट हुनेछ ।

परिच्छेद १२

खरिद कार्यको नियमन्वयक सार्वजनिक खरिद, निर्माण कार्य तथा सेवा खरिद

खरिद कार्यको आवश्यक व्यवस्था तथा तयारी

१६३. खरिद कार्यको आवश्यक व्यवस्था तथा तयारी सम्बन्धमा देहायका नीति अवलम्बन गरिनेछ ।

- (क) खरिद कार्यको व्यवस्थापन गर्ने प्रचलित कानूनद्वारा तोके अनुसारको संस्थागत व्यवस्था गरिनेछ ।
- (ख) वार्षिक खरिद योजना र आवश्यकता अनुसार खरिद गुरु योजना तयार गरिनेछ ।
- (ग) खरिद गर्नु अगाडी खरिद सम्बन्धी तयारी कार्यहरू पूरा गरिनेछ ।
- (घ) खरिद कार्य गर्नु अघि मालसामान, निर्माण कार्य र सेवाको स्पेसिफिकेशन तयार गरिनेछ ।

१६४. खरिद कार्यको आवश्यक व्यवस्था तथा तयारीसन्दर्भमा देहायका जोखिमहरू रहन सक्ने देखिन्छः

- (क) प्रचलित कानूनले तोके अनुसार खरिद नियमावली तर्जुमा नगर्ने ।
- (ख) खरिद एकाइ तथा कर्मचारीको व्यवस्था नगरिने ।
- (ग) विज्ञ कर्मचारीको अभावमा खरिद कार्य प्रभावित हुने
- (घ) खरिद ऐन नियमावली अनुसारको वार्षिक खरिद योजना र खरिद गुरु योजना तयार नगरिने
- (ड) खरिद सम्बन्धी आवश्यक तयारी कार्यहरू नगरिने वा यथासमयमा नगरिने ।
- (च) खरिद गर्ने मालसामान, निर्माण कार्य र सेवाको विवरण र स्पेसिफिकेशन तयार नगरिने ।

१६५. खरिद कार्यको आवश्यक व्यवस्था तथा तयारी व्यवस्थित बनाउन देहायका उपायहरू अवलम्बन गरिनेछः

- (क) सार्वजनिक खरिद ऐन, २०६३ को पालना गर्नुपर्ने । साथै ऐनको अधिनमा रही खरिद नियमावली बनाई लागू गरिनेछ ।
- (ख) खरिद कार्यबोझ र कार्य प्रकृतिको आधारमा खरिद एकाइको स्थापना गर्ने । खरिद कार्य गर्ने कर्मचारी तोकिनेछ ।
- (ग) खरिद कार्य सार्वजनिक खरिद अनुगमन कार्यालयले तोकेको योग्यता भएको र खरिद कार्य सम्बन्धी ज्ञान भएको वा तालिम प्राप्त गरेको कर्मचारीबाट गराइनेछ ।
- (घ) कर्मचारीलाई खरिद सम्बन्धी आवश्यक तालिम उपलब्ध गराइनेछ ।
- (ड) वार्षिक १० लाख रुपैयाभन्दा बढी रकमको खरिद कार्य गर्दा वार्षिक खरिद योजना अनिवार्य रूपमा तयार गरिनेछ ।
- (च) वार्षिक १० करोड रुपैयाभन्दा बढी रकमको खरिद कार्य गर्दा र बहुबर्षीय योजनाका लागि खरिद गर्दा खरिद गुरुयोजना तयार गरी तोकिएको अधिकारीबाट स्वीकृत गराइनेछ ।

७८

गुरु खरिद योजना

सम्बन्धी नियन्त्रण
नियमावलीमा व्यवस्था
भए बमोजिमको निम्न खरिद सम्बन्धी तयारी
कार्यहरू गरिनेछ

(छ) खरिद गुरु योजना तयार गरेकोमा सो योजना समेतलाई आधार लिई वार्षिक खरिद योजना तयार गरिनेछ ।

(ज) खरिद गुरुयोजना र वार्षिक खरिद योजना तयार गर्ने जिम्मेवार कर्मचारी तोकिनेछ ।

१६६. खरिद गर्नु आगाडी सार्वजनिक खरिद नियमावलीमा व्यवस्था भए बमोजिमको निम्न खरिद सम्बन्धी तयारी कार्यहरू गरिनेछ,

(क) खरिद आवश्यकताको पहिचान, आपूर्तिकर्ताको उपलब्धता, अधिल्ला वर्षहरूमा भएको समान प्रकृतिको खरिद प्रक्रियाको अध्ययन, खरिदको विवरण, परिमाण र क्षेत्र, खरिद समूहमा विभाजन वा प्याकेज निर्माण, खरिदको अर्थिक स्रोत र रकमको पहिचान, खरिद विधिको छनौट, बोलपत्र योग्यता वा पूर्व योग्यताको कारबाहीको आवश्यकता आदि ।

(ख) खरिद कार्य प्रकृति अनुसार आपूर्तिकर्ता, निर्माण व्यवसायी, परामर्शदाता, गैर सरकारी संस्था वा सेवा प्रदायकको योग्यताको आधारमा छुट्टाछुट्टै मौजुदा सूची तयार गर्ने ।

(ग) प्रमुख प्रशासकीय अधिकृतले खरिद तयारी कार्यको जिम्मेवारी तोक्ने ।

१६७. मालसमान, निर्माण कार्य वा सेवा आदि खरिद गर्नु अघि निम्न कार्य गरिनेछः

(क) मालसामान, निर्माण कार्य वा सेवा आदिको स्पेसिफिकेशन, योजना, नक्शा, डिजाइन, विशेष आवश्यकता वा अन्य विवरणहरू तयार गरिनेछ ।

(ख) सम्बन्धित मालसामान, निर्माण कार्य वा सेवाको वस्तुगत प्राविधिक तथा गुणस्तरजन्य विशेषता र कामको आधारमा विवरण तयार गरिनेछ ।

(ग) विवरणमा मालसामान, निर्माण कार्य वा सेवाको खास ब्राण्ड, ट्रेडमार्क, नाम, पेटेण्ट, डिजाइन, प्रकार आदि विशेषताहरू स्पष्टरूपमा बुझिने गरी उल्लेख गरिनेछ । तर, प्रतिस्पर्धालाई सीमित गर्ने गरी उत्पत्ति वा उत्पादकको नाम र खास प्रकारको विवरण, आधार, सङ्केत वा शब्दावली उल्लेख गरिनेछैन ।

१६८. खरिद कार्यको आवश्यक व्यवस्था तथा तयारी सम्बन्धी प्रमुख जिम्मेवारी खरिद इकाइ प्रमुखको हुनेछ ।

१६९. खरिद कार्यको आवश्यक व्यवस्था तथा तयारी कार्यको अनुमान प्रमुख प्रशासकीय अधिकृतबाट हुनेछ ।
लागत अनुमान सम्बन्धी नियन्त्रण

१७०. लागत अनुमान सम्बन्धी नियन्त्रण सम्बन्धमा देहायका नीति अवलम्बन गरिनेछ ।

(क) लागत अनुमान तयार गरेर मात्र मालसामान, निर्माण कार्य र सेवा खरिद कार्य गरिनेछ ।

(ख) मालसामान, निर्माण कार्य र सेवा खरिदको लागत अनुमान तयार गर्दा खरिद ऐन, नियमावलीमा तोके बमोजिमको कार्यविधि पूरा गरिनेछ ।

१७१. लागत अनुमान सम्बन्धी नियन्त्रण सन्दर्भमा देहायका जेखिमहरू रहन सक्ने देखिन्छ ।

(क) मालसामान, निर्माण कार्य र सेवा खरिदको लागत लागत अनुमान तयार नगरिने ।

(ख) लागत अनुमान तयार गर्ने जनशक्तिमा दक्षताको अभाव

(ग) लागत अनुमान तयार गर्दा खरिद नियमावलीको प्रावधान बमोजिम नगरिने ।

(घ) तोकिएको दरभाउ, नम्स, दरविशेषण, कार्यविधि आदिको पालना नगरिने ।

(ड) प्रक्रिया पुरा भएको सुनिश्चित नगरी लागत अनुमान स्वीकृत गरिने ।

(च) अधिकार नभएको अधिकारीबाट लागत अनुमान स्वीकृत गरिने ।

१७२. लागत अनुमान सम्बन्धी नियन्त्रणमा देहायका उपायहरू अवलोक्नेम गरिनेछ ।

मालसामान, निर्माण कार्य वा सेवा खरिद गर्नु अघि निम्नानुसार लागत अनुमान तयार गरिनेछ

- (क) तोकेको रकमभन्दा बढीको मालसामान, निर्माण कार्य र सेवा खरिद गर्नु अघि खरिद ऐन नियमावलीमा उल्लेख भएका विषय दृष्टिगत गरी अनिवार्य रूपमा लागत अनुमान तयार गरिनेछ ।
- (ख) कुनै आ.ब.को लागि स्वीकृत भएको लागत अनुमान अनुसार खरिद कार्य नभएमा पछिल्ला आ.ब.मा नियमावलीमा तोकेको प्रक्रिया अपनाई अध्यावधिक गरिनेछ ।
- (ग) लागत अनुमानको तयारी आन्तरिक जनशक्तिबाट गराउने । यदि दक्ष जनशक्तिको अभाव भएमा अन्य निकायको सहयोग लिई तयार गरिनेछ ।
- (घ) खरिद एकाइ प्रमुखले खरिद नियमावली अनुसारको कार्यहरू पूरा गरी लागत अनुमान भएको सुनिश्चित गरी स्वीकृतिको लागि पेश गर्नेछ ।

१७३. निर्माण कार्यको लागत अनुमान तयार गर्दा निम्नानुसार गरिनेछ

- (क) स्वीकृत नम्स, दर विक्षेपणको आधारमा लागत अनुमान तयार गरिनेछ ।
- (ख) निर्माण सामग्रीको दरभाउ, मेशिन तथा उपकरणको भाडा वा कामदारको ज्याला निर्धारण गर्दा दररेट निर्धारण समितिले तोकेको दररेटको आधारमा गरिनेछ ।
- (ग) निर्माण कार्यको डिजाइन, ड्रईडको जाच लागत अनुमान तयार गर्ने प्राविधिकभन्दा एक तह माथिको प्राविधिक वा प्राविधिकहरूको समूहलाई गर्न लगाई कुनै त्रुटी भएमा सच्याइनेछ ।
- (घ) मालसामानको लागत अनुमान तयार गर्दा नियमावली अनुसार आफै वा जिल्लाको अन्य सार्वजनिक निकायले सोही प्रकृतिको खरिदगर्दा लागेको वास्तविक लागत, स्थानीय बजार वा अन्य बजारको प्रचलित दरभाउ र सामान आपूर्ति अनुमानित ढुवानी खर्च, उद्योग वाणिज्य सङ्गले जारी गरेको दररेट आदि लाई आधार लिईनेछ ।
- (ड) परामर्श सेवाको लागत अनुमान तयार गर्दा खरिद नियमावली अनुसार तोकेको नम्स, सम्बन्धित परामर्श सेवाको कार्यक्रमानुसार तथा परामर्शदाताको जनशक्तिको पारिश्रमिक, भ्रमण, सञ्चालन खर्च, तालिम गोष्ठी आदि खर्चलाई ध्यान दिईनेछ ।
- (च) अन्य सेवा तर्फको सकारी साधन, मेशिनरी औजार आदि भाडामा लिने, मालसामान मर्मत सम्भार र घर भाडा र सेवा करार आदिको लागत अनुमान तयार गर्दा खरिद नियमावलीमा उल्लेखित कार्यविधि र आधार पूरा गरी गरिनेछ ।
- (छ) लागत अनुमान जाँच तथा स्वीकृत गर्ने अधिकारीले तोकिएको आधारबाट लागत अनुमान तयार भएको सुनिश्चित गरिनेछ ।
- (ज) अधिकार प्राप्त अधिकारीले तयारीको प्रक्रिया पूरा भएको सुनिश्चित गरी लागत अनुमान स्वीकृत गर्नेछ ।

१७४. लागत अनुमान तयारी र सोको नियन्त्रणसम्बन्धी प्रमुख जिम्मेवारी खरिद इकाइ प्रमुखको हुनेछ ।

१७५. लागत अनुमान नियन्त्रण कार्यको अनुगमन प्रमुख प्रशासकीय अधिकृतबाट हुनेछ ।

खरिद विधि सम्बन्धी नियन्त्रण

१७६. खरिद विधि सम्बन्धी नियन्त्रणमा देहायका नीति लवलम्बन गरिनेछ ।

- (क) खरिद कानून बमोजिम तोकिएको खरिद विधि छनौट तथा प्रक्रिया पूरा गरेर मात्र खरिद कार्य गरिनेछ ।

१७७. खरिद विधि सम्बन्धी नियन्त्रणमा देहायका जोखिमहरू रहन सकने देखिन्छु ।

- (क) खरिद कानूनमा तोके बमोजिमको आवश्यक खरिद विधि छनौट नगर्ने ।
- (ख) प्रतिस्पर्धा सीमित हुने गरी खरिद कार्य टुक्रा टुक्रा पारी खरिद गरिने ।
- (ग) आवश्यक व्यवस्था नभएतापनि खरिद प्रक्रिया शुरु गरिने ।

१७८. खरिद विधि सम्बन्धी नियन्त्रण व्यवस्थित बनाउन देहायका उपायहरू अवलम्बन गरिनेछ ।

- (क) मालसामान, निर्माण कार्य, सेवा खरिद तथा प्रारम्भ सेवा खरिद गर्ने कार्य सार्वजनिक खरिद ऐन नियमावलीमा तोकिएबमोजिम खरिद मूल्यको आधारमा बोलपत्र, सिलवन्दी दरभाउपत्र, सोझै खरिद, उपभोक्ता समिति, अमानत लगायतका तोकिएको खरिद विधि छनौट गरी खरिद कार्य गरिनेछ ।
- (ख) कानूनद्वारा कर नलाग्ने वा कर छुट भएको रकमसम्म वा दुर्गम क्षेत्र भनी तोकेको जिल्लाको खरिद कार्य बाहेक स्थायी लेखा नम्बर र मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र प्राप्त गरेका व्यक्ति, फर्म, संस्थाबाट खरिद गरिनेछ ।
- (ग) मालसामान, निर्माण कार्य र सेवा खरिद कार्य गर्दा प्रतिस्पर्धा सीमित हुने गरी टुक्रा टुक्रा पारी खरिद गरिने छैन ।
- (घ) खरिदको लागि आवश्यक बजेट र निर्माणस्थलको व्यवस्था नभई खरिद सम्बन्धी काम कारबाही शुरु गरिनेछैन ।
- (ङ) खरिद गर्दा नेपालमा उत्पादित मालसामानलाई प्राथमिकता दिइनेछ ।
- (च) खरिद एकाइ प्रमुख र लेखा प्रमुखले कार्यालयको खरिद प्रक्रिया नियमानुसार भएकोबारे निरन्तर सुपरिवेक्षण गरिनेछ ।

१७९. खरिद विधि र सोको नियन्त्रणसम्बन्धी प्रमुख जिम्मेवारी खरिद इकाइ प्रमुखको हुनेछ ।

१८०. खरिद विधि सम्बन्धी नियन्त्रणकार्यको अनुगमन प्रमुख प्रशासकीय अधिकृतबाट हुनेछ ।


बोलपत्र सम्बन्धी नियन्त्रण कार्यविधि

१८१. बोलपत्र सम्बन्धी नियन्त्रण कार्यविधिसम्बन्धमा देहायका नीति अवलम्बन गरिनेछ ।

- (क) बोलपत्र सम्बन्धी तोकिएको प्रक्रिया, चरण र कार्यविधि पालना गरिनेछ ।
- (ख) बोलपत्र आहान गर्दा तोकिए बमोजिमको खरिद कागजात तथा शर्त छनौट गरी सूचना आहान गरिनेछ ।
- (ग) बोलपत्र आहानको सूचना कानूनले तोकिए बमोजिम प्रकाशन गरिनेछ ।
- (घ) बोलपत्र खोल्ने, परीक्षण गर्ने कार्य कानूनद्वारा तोकिए बमोजिम गरिनेछ ।
- (ङ) खरिद कानून बमोजिम बोलपत्रको मूल्याङ्कन गराई बोलपत्र स्वीकृत गरिनेछ ।

१८२. बोलपत्र सम्बन्धी नियन्त्रण कार्यविधि सन्दर्भमा देहायका जोखिमहरू रहन सकने देखिन्छ ।

- (क) बोलपत्र सम्बन्धी चरणबद्ध प्रक्रिया तथा कार्यविधि पालना नगरिने ।
- (ख) खुल्ला र भेदभाव रहीत बोलपत्र प्रक्रिया नअपनाइने ।
- (ग) स्वीकृत बोलपत्र सम्बन्धी कागजात तथा शर्तहरू छनौट नगरी बोलपत्र आहान गरिने ।
- (घ) बोलपत्रको सूचना सार्वजनिक नहुने ।
- (ङ) बोलपत्रको सूचना तोकिएको कार्यालयको वेबसाइटमा नराखिने ।
- (च) बोलपत्र खोल्ने र परीक्षण गर्ने कार्य ऐनको प्रावधान बमोजिम नगरिने ।
- (छ) बोलपत्रको मूल्याङ्कन तोकिए बमोजिम समितिबाट नहुने ।



(ज) बोलपत्र स्वीकृति तोकिएको तहको अधिकारीबाट नगरिने ।

(झ) बोलपत्र स्वीकृत गर्दा कार्य प्रक्रिया पूरा नगरिने ।

१८३. बोलपत्र सम्बन्धी नियन्त्रण कार्यविधिव्यवस्थित बनाउन देहायका उपायहरू अवलम्बन गरिनेछ ।

मालसामान, निर्माण कार्य वा सेवा आदि बोलपत्रद्वारा खरिद गर्दा निम्न कार्य गरिनेछ

- (क) तोकिए बमोजिम रकम वा खरिद प्रकृति अनुसार बोलपत्रको प्रक्रिया, चरण र पूर्व योग्यता सम्बन्धी प्रक्रियाहरू अवलम्बन गरिनेछ ।
- (ख) बोलपत्र सम्बन्धी आवश्यक कागजात र कार्यविधि अपनाई बोलपत्र आहान गरिनेछ ।
- (ग) योग्य बोलपत्रदातालाई विना भेदभाव खरिद प्रक्रियामा सहभागी हुने समान अवसर प्रदान गरिनेछ ।
- (घ) जिम्मेवार अधिकृत र खरिद एकाई प्रमुखले बोलपत्र प्रक्रियाबारे सुनिश्चित गरी बोलपत्र कार्य अधि वढाइनेछ ।
- (ङ) खरिद समझौता छनौट गर्दा सार्वजनिक खरिद अनुगमन कार्यालयबाट जारी भएको नमूना बोलपत्र सम्बन्धी कागजातलाई आधार लिइनेछ ।
- (च) सार्वजनिक खरिद अनुगमन कार्यालयबाट नमूना कागजात जारी नभएको अवस्थामा आफूलाई आवश्यक परेको खरिद कार्यको समझौता सहितको कागजात तयारगरिनेछ ।
- (छ) खरिद एकाई प्रमुखले बोलपत्र आहान गर्नु अग्रावै उपयुक्त बोलपत्र सम्बन्धी कागजात छनौट गरिएको सुनिश्चित गरी प्रमुख प्रशासकीय अधिकृतबाट स्वीकृत गराइनेछ ।
- (ज) खरिद नियमावलीमा उल्लेखित कुराहरू खुलाई बोलपत्र वा पूर्व योग्यता निर्धारणको प्रस्ताव आहानको सूचना राष्ट्रिय स्तरको दैनिक पत्र पत्रिकामा प्रकाशन गरिनेछ ।
- (झ) अन्तर्राष्ट्रिय स्तरको बोलपत्रको हकमा अन्तर्राष्ट्रिय सञ्चार माध्यममा समेत प्रकाशन गरिनेछ ।
- (ञ) बोलपत्रको सूचना स्थानीय तहको वेबसाइटमा राखिनेछ ।
- (ट) बोलपत्रको सूचनासार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइटमा राख सकिनेछ ।
- (ठ) खरिद एकाई प्रमुखले उक्त बमोजिम सञ्चार माध्यमबाट सूचना प्रकाशित गराउनेछ ।
- (ड) जिम्मेवार अधिकृत र खरिद एकाई प्रमुखले नियमावलीको व्यवस्था पूरा भएको सुनिश्चित भएपछि बोलपत्र कार्य अधि वढाउनेछ ।

१८४. बोलपत्र खोल्दा र परीक्षण गर्दा निम्न कार्य गरिनेछ

- (क) बोलपत्र पेश गर्ने अन्तिम मिति र समय समाप्त भएको लगतै सोही दिन बोलपत्र सम्बन्धी कागजातमा उल्लेखित समय र स्थानमा तोकिए बमोजिम प्रक्रियाहरू अपनाई बोलपत्रहरू खोलिनेछ
- (ख) खोलिएको बोलपत्र सम्बन्धी कागजातमा जमानत रकम (विड बण्ड) र आवश्यक कागजात पेश भएको यकिन गरी मुचुल्का तयार गरिनेछ ।
- (ग) उपलब्ध भएसम्म बोलपत्रदाता, निजका प्रतिनिधि वा नजिकको कार्यालयको प्रतिनिधिको सहभागिता गराइनेछ ।

१८५. बोलपत्र स्वीकृतिमा निम्न कार्यविधि अपनाइनेछ:

- (क) खरिद कानून बमोजिम ग्राहा वा योग्य बोलपत्रहरू मूल्याङ्कन प्रक्रियामा समावेश गरी बोलपत्र मूल्याङ्कन समितिबाट मूल्याङ्कन गराइनेछ ।
- (ख) बोलपत्रको मूल्याङ्कन गर्दासोको आधार र तरिका समेत खुल्ने गरी समितिबाट प्रतिवेदन प्राप्त गरिनेछ

- (ग) समितिको सिफारिसमा न्यूनतम मूल्याङ्कित सारभूतरूपमा प्रभावग्राही बोलपत्र अधिकार प्राप्त अधिकारीबाट खरिद कानून बमोजिम स्वीकृत गरिनेछ ।
- (घ) बोलपत्र छानौट भएको बोलपत्रदातालाई बोलपत्र स्वीकृत गर्ने आशयपत्र दिइनेछ ।
- (ङ) तोकिएको समयभित्रै बोलपत्र मूल्याङ्कन प्रक्रिया सम्पन्न गरिनेछ ।
- (च) खरिद शाखा प्रमुखले खरिद प्रक्रिया पूरा भएको सुनिश्चित गरी स्वीकृत गराउनेछ ।
१८६. बोलपत्र कार्यविधि सोको नियन्त्रणसम्बन्धी प्रमुख जिम्मेवारी खरिद इकाइ प्रमुखको हुनेछ ।
१८७. बोलपत्र कार्यविधि र सोको नियन्त्रण कार्यको अनुगमन प्रमुख प्रशासकीय अधिकृतबाट हुनेछ ।
- खरिद कार्यमा सूचना प्रविधिको प्रयोग
१८८. खरिद कार्यमा सूचना प्रविधिको प्रयोगसम्बन्धमा देहायका नीति अवलम्बन गरिनेछ ।
- (क) खरिद सम्बन्धी तथ्याङ्क तथा सूचनाहरू एवम् कागजात कम्प्यूटर प्रणालीमा अध्यावधिक गरी राखिनेछ ।
- (ख) कानूनद्वारा तोकिए बमोजिम विद्युतीय सञ्चारको माध्यमबाट खरिद कारवाही गरिनेछ ।
- (ग) खरिद समझौता गर्दा तोकिए बमोजिमको आवश्यक प्रक्रिया पूरा गरिनेछ ।
१८९. खरिद कार्यमा सूचना प्रविधिको प्रयोग सन्दर्भमा देहायका जोखिमहरू रहन सक्ने देखिन्छ ।
- (क) खरिद सम्बन्धी तथ्याङ्क, सूचना एवम् कागजात तोकिएको कम्प्यूटर प्रणालीमा नराखिने र अध्यावधिक नगरिने ।
- (ख) तोकिए बमोजिम विद्युतीय सञ्चारको माध्यमबाट खरिद सम्बन्धी कारवाही नगरिने ।
- (ग) खरिद समझौता गर्ने कार्य तोकिए बमोजिम नगरिने ।
- (घ) कार्य सम्पादन जमानत नलिने ।
- (ङ) तोकिएको अवस्थामा जमानत जफत नगरिने ।
१९०. खरिद कार्यमा सूचना प्रविधिको प्रयोगव्यवस्थित बनाउन देहायका उपायहरू अवलम्बन गरिनेछ:
- (क) खरिद एकाइ प्रमुखले खरिद सम्बन्धी कागजात, तथ्याङ्क, सूचना (खरिद योजना तयारी, खरिद आवश्यकताको निर्धारण, आपूर्तिकर्ताको मौजुदा सूची, लागत अनुमान तथा खरिद कागजात तयार गर्ने, खरिद प्याकेज निर्धारण गर्ने, स्पेशिफिकेशन तोक्ने आदि) तयार गर्न तोकिएको सफ्टवेयर वा कम्प्यूटर प्रणाली उपयोग गर्ने र सुरक्षित तथा अध्यावधिक रूपमा राखे प्रवन्ध गरिनेछ ।
- (ख) विद्युतीय माध्यमबाट खरिद कारवाही गर्दा सार्वजनिक खरिद अनुगमन कार्यालयको अधिकारिक विद्युतीय खरिद प्रणालीमा आवद्ध भई सो पोर्टलमा दर्ता भई खरिद कारोबार सञ्चालन गरिनेछ ।
- (ग) सार्वजनिक खरिद ऐन नियमावली बमोजिम तोकिएको रकमभन्दा वढीको निर्माण कार्य वा मालसामान तथा परामर्श सेवा खरिद गर्दा अनिवार्य रूपमा विद्युतीय खरिद प्रणालीबाट गरिनेछ ।
१९१. खरिद समझौता गर्दा निम्न नियन्त्रण प्रक्रिया अपनाइनेछ:
- (क) फुटकर खरिद बाहेकको खरिद सम्बन्धमा खरिद ऐन नियमको अधिनमा रही खरिद समझौता गरिनेछ ।
- (ख) खरिद समझौता गर्दा खरिद कागजातमा उल्लेखित शर्तहरू समावेश गरिनेछ ।
- (ग) खरिद समझौता गर्नु अघि खरिद ऐन बमोजिम तोकिएको ढाँचाको कार्यसम्पादन जमानत लिइनेछ । समझौता गर्नेले समझौता बमोजिम काम शुरू नगरेमा, बीचैमा छोडेमा वा समझौता बमोजिम कामको

प्रगति नगरेमा खरिद कानून बमोजिम कारबाही अन्त्य गरी प्राप्त कार्य सम्पादन जमानत जफत गरिनेछ ।

- (घ) समझौताको शर्तमा व्यवस्था भए बमोजिम मात्र परिचालन पेशकी (मोविलाईजेसन एडभान्स) बैङ्ग जमानत अग्रिम रूपमा लिई मात्र दिइनेछ ।
- (ঙ) बैङ्ग जमानतको म्याद नियन्त्रण खाता राखी नियमित निगरानी गरी म्याद समाप्त नहुँदै नविकरण गराइनेछ ।

१९२. खरिद कार्यमा सूचना प्रविधिको प्रयोगसम्बन्धी प्रमुख जिम्मेवारी खरिद इकाइ प्रमुख र सूचना प्रविधि अधिकृतको हुनेछ ।

१९३. खरिद कार्यमा सूचना प्रविधिको प्रयोग कार्यको अनुगमन प्रमुख प्रशासकीय अधिकृतबाट हुनेछ ।
सिलबन्दी दरभाउपत्र र सोझै खरिद

१९४. सिलबन्दी दरभाउपत्र र सोझै खरिद सम्बन्धमा देहायका नीति अवलम्बन गरिनेछ:

- (क) सिलबन्दी दरभाउपत्रबाट खरिद गर्दा खरिद कानूनमा तोकिएको प्रक्रिया पूरा गरिनेछ ।
- (ख) सोझै खरिद सम्बन्धी कार्य तोकिए बमोजिमको अवस्थामा मात्र गरिनेछ ।

१९५. सिलबन्दी दरभाउपत्र र सोझै खरिद सम्बन्धमा देहायका जोखिमहरू रहन सक्ने देखिन्छ ।

- (क) खरिद कानूनको दरभाउपत्र सम्बन्धी कार्यविधि पालना नगरिने ।
- (ख) दरभाउपत्रको सूचना तोकिए बमोजिम सार्वजनिक नहुने
- (ग) सोझै खरिद गर्दा खरिद ऐन नियमावलीको आवश्यक प्रक्रिया पालना नगरिने ।

१९६. सिलबन्दी दरभाउपत्र र सोझै खरिद व्यवस्थित बनाउन देहायका उपायहरू अवलम्बन गरिनेछ ।
सिलबन्दी दरभाउपत्रबाट खरिदगर्दा निम्न नियन्त्रण प्रक्रिया अपनाइनेछ

- (क) खरिद ऐन नियमावलीमा तोकिए बमोजिम २० लाख रुपैयाको रकमगत सीमाभित्र रही मात्र मालसामान, निर्माण कार्य वा अन्य सेवा सिलबन्दी दरभाउपत्रद्वारा खरिद गरिनेछ ।
- (ख) सिलबन्दी दरभाउपत्र माग गर्नु अघि खरिद गर्ने मालसामान, निर्माण कार्य वा सेवाको स्पेसिफिकेशन, गुणस्तर, परिमाण, आपूर्तिका शर्तहरू र समय तथा आवश्यक कुराहरू खुलाई दरभाउपत्र फाराम तयार गरिनेछ ।
- (ग) सिलबन्दी दरभाउपत्रको आहानको सूचना राष्ट्रिय वा स्थानीयस्तरको पत्रपत्रिकामा तोकिएको अवधि दिई सूचना प्रकाशन गरिनेछ ।
- (ঘ) নির্মাণ কার্য, মালসামান বা পরামর্শ সেবাকো সোজৈখরিদ গর্নে কার্য সার্বজনিক খরিদ ঐন নিয়মাবলীমা উল্লেখিত রকমগত সীমাভিত্র রহী তোকিএকো অবস্থা বা বিশেষ পরিস্থিতিমা মাত্র গরিনেছ ।
- (ঙ) সোজৈ খরিদ গর্নপর্দা মৌজুদা সূচীমা রহেকা কম্তীমা তীনবটা আপূর্তিকর্তা বা সেবা প্রদায়কাট প্রস্তাব লিএৰ মাত্র খরিদ গরিনেছ ।
- (চ) সোজৈখরিদ গর্দা এক আর্থিক বৰ্ষমা খরিদ কানূনলे তোকেকো রকমভন্দা বढ়ি রকম হুনে গরী এউটৈ ব্যক্তি, ফর্ম, কম্পনী বা সংস্থাবাট পটক পটক খরিদ গরিনেছেন ।
- (ছ) সোজৈ খরিদকা লাগি আপূর্তিকর্তা বা সেবা প্রদায়ককো মৌজুদা সূচী অধ্যাবধিক গরিনেছ ।

१९७. सिलबन्दी दरभाउपत्र र सोझैखरिद सम्बन्धी प्रमुख जिम्मेवारी खरिद इकाइ प्रमुखको हुनेछ ।

१९८. सिलबন्दी दरभाउपत्र र सोজৈখরিদ सम्बन्धीকार्यको अनुगमन प्रमुख प्रशासकीय अधिकृतबाट हुनेछ ।



अन्य खरिद प्रक्रिया सम्बन्धी नियन्त्रण कार्यविधि

१९९. अन्य खरिद प्रक्रिया सम्बन्धी नियन्त्रण कार्यविधि सम्बन्धी मांदेहायका नीति अवलम्बन गरिनेछ ।

(क) उपभोक्ता समिति, गैरसरकारी संस्था र अमानतबाट खरिद कार्य गराउँदा कानूनमा तोकिएको अवस्थामा मात्र गराउनु पर्ने ।

२००. अन्य खरिद प्रक्रिया सम्बन्धी नियन्त्रण कार्यविधि सन्दर्भमा देहायका जोखिमहरू रहन सक्ने देखिन्छ ।

(क) खरिद कानून विपरित उपभोक्ता समिति वा लाभग्राही समुदायबाट कार्य गराउने ।

(ख) उपभोक्ता समितिले ठेकेदारबाट काम गराउने ।

(ग) समितिमा गैर उपभोक्ता संलग्न हुने ।

२०१. अन्य खरिद प्रक्रिया सम्बन्धी नियन्त्रण कार्यविधि व्यवस्थित बनाउन देहायका उपायहरू अवलम्बन गरिनेछ । यस खरिदमा निम्न नियन्त्रण प्रक्रिया अपनाउने:

(क) उपभोक्ता समिति वा लाभग्राही समुदायबाट निर्माण कार्य गराउँदा काममा मितव्ययिता, गुणस्तरीयता वा दिगोपना अभिवृद्धि हुने वा परियोजनाले रोजगारीको सृजना गर्ने र लाभग्राही समुदायलाई सहभागी गराउने वा सामान्य प्रकृतिको साना र मर्मत सम्भारको काम मात्र खरिद ऐन नियमावली बमोजिम तोकिएको रकमधित्र रही गराइनेछ ।

(ख) उपभोक्ता समितिले पालना गर्ने आचारसंहिताको निर्माण र सोको पालनामा कडाइ गरिनेछ ।

(ग) सम्पादन गरेको कामको अनुगमन र मूल्याङ्कन प्रभावकारी बनाइनेछ ।

(घ) कार्यरत जनशक्तिबाट गर्न नसकिने जनचेतना सम्बन्धी अभिमुखीकरण, तालिम, सबलिकरण, मूल प्रवाहीकरण जस्ता कार्य स्पष्ट कारण र औचित्य खुलाई गैरसरकारी संस्थाबाट गराइनेछ ।

(ङ) सामान्य प्रकृतिको मर्मत सम्भार, साजातिना नियमित कार्य वा सरसफाई जस्ता कार्य अमानतबाट गर्न एक तह माथिको अधिकारीको पूर्व स्वीकृति लिइनेछ ।

(च) उपरोक्त काम गराउने सम्बन्धी खरिद कानूनको प्रावधान पालना गरिनेछ ।

२०२. अन्य खरिद प्रक्रिया नियन्त्रण कार्यविधि सम्बन्धी प्रमुख जिम्मेवारी खरिद इकाइ प्रमुखको हुनेछ ।

२०३. अन्य खरिद प्रक्रिया सम्बन्धी नियन्त्रण कार्यविधिकार्यको अनुगमन प्रमुख प्रशासकीय अधिकृतबाट हुनेछ ।

खरिद कार्यको परीक्षण तथा भुक्तानी सिफारिस सम्बन्धी नियन्त्रण

२०४. खरिद कार्यको परीक्षण तथा भुक्तानी सिफारिस सम्बन्धी नियन्त्रण सम्बन्धमा देहायका नीति अवलम्बन गरिनेछ ।

(क) निर्माण कार्य र मालसामान तोकिए बमोजिम जाँच गरेर मात्र स्वीकार गर्नु पर्ने ।

(ख) बिल विजकको भुक्तानी खरिद ऐन, नियमावली र समझौतामा तोकिएको कार्यविधि पूरा भएपछि मात्र दिनुपर्ने ।

२०५. खरिद कार्यको परीक्षण तथा भुक्तानी सिफारिस सम्बन्धी नियन्त्रण देहायका जोखिमहरू रहन सक्ने देखिन्छ ।

(क) निर्माण कार्य र मालसामानको जाँच प्रक्रिया पूरा नगरी स्वीकार गरिने

(ख) खरिद सम्बन्धी आवश्यक कागजात तथा प्रक्रियाहरू पूरा नगरिने ।

(ग) प्रक्रिया पूरा नभए तापनि भुक्तानीको सिफारिस दिइने ।

२०६. खरिद कार्यको परीक्षण तथा भुक्तानी सिफारिस सम्बन्धी नियन्त्रण व्यवस्थित बनाउन देहायका उपायहरू अवलम्बन गरिनेछ ।

- (क) आपूर्ति गरिएका मालसामान सम्झौतामा उल्लेखितपदमेसिफिकशन र गुणस्तर बमोजिमको भए नभएको अनिवार्य रूपमा निरीक्षण वा परीक्षण गर्ने गराइनेछ ।
- (ख) सम्पन्न निर्माण कार्य, आपूर्ति भएको मालसामान वा प्रदान गरिएको सेवा स्वीकार गर्दा खरिद नियमावली बमोजिमका कुरा समावेश गरी कार्य स्वीकार प्रतिवेदन तयार गर्ने गराइनेछ ।

२०७. खरिद कार्यको भुक्तानी गर्दा निम्न नियन्त्रण प्रक्रिया अपनाइनेछ

- (ग) खरिद सम्बन्धी बिल/विजकको भुक्तानी दिना खरिद सम्झौताको अधीनमा कार्य वा सम्झौता र करारका शर्त पूरा भएको यकिन गरी मात्र सिफारिस गरिनेछ ।
- (घ) रनिड बिल वा अन्य कुनै विलको भुक्तानी गर्दा सम्बन्धितबाट खरिद सम्झौता बमोजिम आवश्यक कागजात पेश गर्न लगाइनेछ ।
- (ड) पेश भएको बिल विजक र कागजात सम्बन्धित अधिकारीले तोकिएको अवधिभित्र नै भुक्तानीको लागि सिफारिस गरिनेछ ।
- (च) जिम्मेवार अधिकारीले प्रक्रिया पूरा भएको सुनिश्चित गरी भुक्तानी स्वीकृत गर्ने सम्बन्धित शाखाले आवश्यक प्रक्रिया पूरा भएको सुनिश्चित गरिनेछ ।

२०८. खरिद कार्यको परीक्षण तथा भुक्तानी सिफारिस सम्बन्धी नियन्त्रण प्रमुख जिम्मेवारी खरिद इकाइ प्रमुखको हुनेछ ।

२०९. खरिद कार्यको परीक्षण तथा भुक्तानी सिफारिस सम्बन्धी नियन्त्रणकार्यको अनुगमन प्रमुख प्रशासकीय अधिकृत र सुशासन समितिबाट हुनेछ ।

प्रतिवेदन १३

प्रतिवेदन सबै तथा भुक्तानी दिन बाँकी हिसावको नियन्त्रण

२१०. प्रतिवेद खर्च तथा भुक्तानी दिन बाँकी हिसावको नियन्त्रण सम्बन्धमा देहायका नीति अवलम्बन गरिनेछ ।

- (क) वित्तीय स्रोतको बहिर्गमन हुने प्रतिवेद खर्च दायित्वको पहिचान गरिनेछ ।
- (ख) आन्तरिक तथा वैदेशिक ऋण दायित्वको पहिचान गरिनेछ ।
- (ग) कानूनी व्यवस्था वा निर्णय बेगर आर्थिक दायित्व सृजना गर्ने र बजेटभन्दा बढी खर्च हुने गरी दायित्व शृजना गर्ने कार्य गरिने छैन ।
- (घ) आगामी वर्षको बजेट तयार गर्दा सृजना भएका प्रतिवेद दायित्व तथा भुक्तानी दिन बाँकी हिसावलाई समावेश गरिनेछ ।
- (ड) प्रतिवेद खर्च तथा भुक्तानी बाँकी रकम वार्षिक कार्यक्रममा समावेश भएको आधारमा मात्र भुक्तानी दिइनेछ ।

२११. प्रतिवेद खर्च तथा भुक्तानी दिन बाँकी हिसावको नियन्त्रण सन्दर्भमा देहायका जोखिमहरू रहन सक्ने देखिनेछ ।

- (क) वित्तीय स्रोतको बहिर्गमन हुने प्रतिवेद खर्च दायित्वको पहिचान नगरिने ।
- (ख) ऋण दायित्वको पहिचान उपयुक्त किसिमले नगरिने ।
- (ग) ऋणको साँवा व्याज भुक्तानीको लेखा नराखिने ।
- (घ) प्रतिवेद खर्च दायित्वको लेखा नराखिने ।

गोपनीय
मुख्यमंत्री

१०२८८

नियमनकारी व्यवस्था
नियमनकारी व्यवस्था

- (ङ) प्रतिवद्ध खर्च दायित्वको लेखा तोकिए बमोजिमको ढाँचामा नराखिने
- (च) कानूनी व्यवस्था वा निर्णय बिना आर्थिक दायित्व पर्ने विषयमा निर्णय लिने ।
- (छ) बजेटको सीमाभन्दा बढी खर्च गरी अको वर्षलाई दायित्व शृजना गर्ने ।
- (ज) प्रतिवद्ध खर्च तथा भुक्तानी बाँकी रकम वार्षिक बजेट तयार गर्दा समावेश नगरिने ।
- (झ) वार्षिक बजेट तथा कार्यक्रममा समावेश नभएको प्रतिवद्ध खर्च तथा विगतको कार्यक्रम खर्च भुक्तानी दिने ।

२१२. प्रतिवद्ध खर्च तथा भुक्तानी दिन बाँकी हिसावको नियन्त्रण व्यवस्थित बनाउन देहायका उपायहरू अवलम्बन गरिनेछ । आर्थिक कारोबार सञ्चालन सम्बन्धमा तोकिएको रकमभन्दा माथिका निम्न बमोजिमको खर्चहरू प्रतिवद्ध खर्च दायित्वको रूपमा समावेश गरिनेछ ।

- (क) मालसामान वा सेवा प्राप्त भई सकेको वा समझौता र करार अनुरूप भुक्तानी दिन पर्ने रकम,
- (ख) खरिद समझौता र करार गरे वापत प्राप्त हुने मालसामान, निर्माण कार्य तथा सेवा वापत सिर्जना भएको दायित्व वा प्रतिवद्ध रकम,
- (ग) कुनै समझौता बापत प्रत्येक वर्ष बुझाउनु पर्ने शुल्क, दस्तुर वापतको रकम,
- (घ) खरिद समझौता वा कार्यदिश बमोजिम तिर्नुपर्ने गरी सूजना भएको पुरस्कार, क्षतिपूर्ति जस्ता रकम

२१३. आन्तरिक तथा बैदेशिक ऋण सम्बन्धी समझौताहरूको अध्यावधिक रूपमा अभिलेख राखिनेछ । आन्तरिक तथा बैदेशिक ऋण समझौतामा उल्लेखित भुक्तानी तालिका बमोजिम तिर्नुपर्ने साँवा व्याज तथा अन्य खर्च लगायतको दायित्व रकमहरूको पहिचान गरी हिसावको तोकिए बमोजिम लेखा राखिनेछ ।

२१४. प्रतिवद्ध खर्च दायित्वको लेखा अनिवार्य रूपमा राखिनेछ ।

२१५. प्रतिवद्ध खर्च दायित्वको लेखा तोकिए बमोजिमको ढाँचामा राख्ने व्यवस्था मिलाइनेछ ।

२१६. लेखा अध्यावधिक रूपमा राखी सोको आधारमा वित्तीय विवरण तयार गरी प्रमुख प्रशासकीय अधिकृतबाट प्रमाणित गराई राख्ने व्यवस्था गरिनेछ ।

२१७. तोकिए बमोजिमको प्रतिवेदन सम्बन्धित निकायलाई उपलब्ध गराइनेछ ।

२१८. पदाधिकारी र कर्मचारीहरूलाई कानून नियमद्वारा तोकिएको सुविधा मात्र प्रदान गर्ने ।

कानूनद्वारा तोकिएकोभन्दा बढी हुने गरी थप सुविधा दिने वा साविकको सुविधा वृद्धि हुने गरी थप आर्थिक दायित्व ब्यहोर्दा अनिवार्य रूपमा आवश्यक कानून संशोधन वा कानून बमोजिम निर्णय गराइनेछ ।

२१९. जिम्मेवार अधिकारीले चालू आर्थिक वर्षको स्वीकृत बजेट, कार्यक्रमको आधारमा मात्र खर्च गर्ने र बजेटले नखाम्ने गरी बढी खर्च हुनेगरी आगामी वर्षको लागि दायित्व शृजना गरिनेछैन ।

२२०. विशेष कारण एवम् परिस्थितिवश बजेटभन्दा बढी खर्च भएमा यस्तो कारण खोली निर्णय गराई खर्चको बिल भर्पाई बमोजिमको रकम खुलाई भुक्तानी दिन बाँकीको खाता तथा कच्चावारी सहित प्रमाणित गरी राखिनेछ ।

२२१. आगामी आ.ब.को बजेट तथा कार्यक्रम तयार पार्दा निम्नानुसारको प्रतिवद्ध दायित्व र भुक्तानी दिन बाँकी रकमहरू समावेश गरिनेछ ।

- (क) निर्माण ठेका समझौता अनुसार भुक्तानी दिनुपर्ने गरी दायित्व सूजना भएका पेशकी, मूल्यवृद्धि रकमहरू,

१०२८८
प्राप्तिकरण

२१८९८



- (ख) स्थानीय तहले दिनुपर्ने धारिपूर्ति, मुआब्जाहरू, उद्योग भूमि
आन्तरिक तथा बाह्य ऋणको साँवा व्याज वापत तिनुपर्ने रकमहरू,
- (घ) प्रशासनिक तथा कर्मचारी खर्च वापत भुक्तानी दायित्व बाँकी रहेको रकमहरू, कार्यालयले अन्य निकायलाई तिन बाँकी रहेको रकमहरू,
- (ड) कर तथा गैर कर, भन्सार, शुल्क वापत तिनुपर्ने रकमहरू आदि,
- (च) चालू वर्षमा सर्व आएको प्रतिवद्ध खर्च दायित्व तथा विगत वर्षको भुक्तानी बाँकी रकमहरू देहाय बमोजिस मात्र भुक्तानी दिने,
- (छ) चालू स्वीकृत वार्षिक बजेट तथा कार्यक्रममा समावेश भएको विगतको कार्यक्रम खर्चहरू,
- (ज) प्रमाणित दायित्व हिसाव वा भुक्तानी दिन बाँकीको खाता तथा कच्चावारी म.ले.प.फा.नं. २११ मा समावेश भएको रकमहरू,
२२२. विगतको प्रतिवद्ध दायित्व रकम वापत तिनुपर्ने थप दस्तुर तथा व्याजको हिसाव गरी भुक्तानी गरिनेछ ।
२२३. प्रतिवद्ध खर्च तथा भुक्तानी दिन बाँकी हिसावको नियन्त्रण सम्बन्धमा प्रमुख जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृत र अर्थिक प्रशासन प्रमुखको हुनेछ ।
२२४. प्रतिवद्ध खर्च तथा भुक्तानी दिन बाँकी हिसावको नियन्त्रण सम्बन्धी कार्यको अनुगमन कार्यपालिका र सुशासन समितिबाट हुनेछ ।

प्रियदर्शक १५

आकस्मिक कार्य तथा विपद् व्यवस्थापन कार्यमा खर्च नियन्त्रण

२२५. आकस्मिक कार्य तथा विपद् व्यवस्थापन कार्यमा खर्च नियन्त्रण सम्बन्धमा देहायका नीति अवलम्बन गरिनेछ ।
- (क) आपतकालीन कार्य तथा विपदको व्यवस्थापन गर्ने आवश्यक संगठनात्मक संरचना तथा कोषको व्यवस्था गरिनेछ ।
- (ख) आपतकालीन कार्य तथां विपद् व्यवस्थापन सम्बन्धी कार्य गर्दा सङ्घीय तथा प्रदेशका सम्बद्ध निकायसँग आवश्यक सम्बन्धय कायम गरिनेछ ।
- (ग) आपतकालीन कार्य सञ्चालन केन्द्रले विपद् व्यवस्थापनको कार्यसञ्चालन गर्नेछ ।
- (घ) विपद् व्यवस्थापन कोषको खाता सञ्चालन पारदर्शी रूपमा गरिनेछ ।
- (ड) आपतकालीन योजना र सेवा सुचारू योजना तयार गरी लागू गरिनेछ ।
२२६. आकस्मिक कार्य तथा विपद् व्यवस्थापन कार्यमा खर्च नियन्त्रण सम्बन्धमा देहायका जोखिमहरू रहन सक्ने देखिन्छ ।
- (क) आपतकालीन कार्य तथा विपदको व्यवस्थापन गर्न संगठनात्मक संरचनाको व्यवस्था नगरिने ।
- (ख) आवश्यक कोषको व्यवस्था तथा कार्यविधिहरू तयार नगरिने ।
- (ग) आवश्यक सम्बन्धय कायम नगरिने ।
- (घ) तोकिएको कानून र कार्यविधिको पालना नगरिने ।
- (ड) कोषको आपतकालीन कार्यसञ्चालन केन्द्रले तोकिएको कार्यविधिको पालना नगर्ने ।

२१८९८

- (च) आम्दानी खर्च देखिने गरी अध्यावधिक रूपमा अभिलेख र हिस्ट्री बनाउने ।
- (छ) खाता सञ्चालन गर्दा पारदर्शिता कायम नगरिने ।

- (ज) आपतकालीन योजना र सेवा सुचारू योजना तयार नगरिने ।

२२७. आकस्मिक कार्य तथा विपद् व्यवस्थापन कार्यमा खर्च नियन्त्रण सम्बन्धमा देहायका उपायहरू अवलम्बन गरिनेछ ।

(क) स्थानीय विपद् व्यवस्थापन समिति, बडास्तरीय विपद् व्यवस्थापन समिति र आपतकालीन केन्द्र जस्ता आवश्यक संरचनाको विकास तथा विपद् व्यवस्थापन शाखा वा एकाइ गठन गरी आवश्यक कर्मचारीको प्रवन्ध गरिनेछ ।

(ख) आवश्यक स्रोतसाधनको उपलब्धता सुनिश्चित गर्ने प्रबलित कानून बमोजिमको आकस्मिक कोष तथा विपद् व्यवस्थापन कोषको व्यवस्था गरिनेछ ।

(ग) कोष रकमलाई व्यवस्थित रूपमा परिचालन गर्ने आवश्यक ऐन, नियम र कार्यविधिहरू तयार गरी लागू गरिनेछ ।

(घ) सङ्घीय तथा प्रदेशका सम्बद्ध निकायहरूसँग समन्वय तथा सम्पर्क कायम गरिनेछ ।

(ङ) कोष सञ्चालन गर्ने निर्देशिका तथा कार्यविधिहरू तयार गर्दा सङ्घीय तथा प्रदेश सरकारको मार्गदर्शन अनुरूप हुने गरी गरिनेछ ।

(च) सङ्घीय तथा प्रदेश सरकारको सम्बद्ध निकायहरूसँग समन्वय तथा सम्पर्क कायम राखी विपद् व्यवस्थापन सम्बन्धी कार्यक्रम तर्जुमा र सञ्चालन गरिनेछ ।

(छ) विपद् व्यवस्थापन सम्बन्धी कार्यको सूचना तथा तथ्याङ्क आदान प्रदान गरिनेछ ।

२२८. विपद् व्यवस्थापन कोष सञ्चालन सम्बन्धमा निम्नानुसार गरिनेछ

(क) विपद् व्यवस्थापन कोषमा सम्बन्धित ऐन तथा कार्यविधि अनुसार वजेटमार्फत स्वीकृत रकम, अन्य स्थानीय तहबाट प्राप्त रकम, कोषमा जम्मा हुने गरी सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त रकम, व्यक्ति वा संस्था आदिबाट प्राप्त रकम जम्मा गरिनेछ ।

(ख) कोषमा जम्मा हुने गरी प्राप्त वस्तुगत सहायता तथा सामग्रीहरूको सम्बन्धमा कोष सञ्चालन कार्यविधि अनुसार प्रबलित मूल्यमा आम्दानी जनाइनेछ ।

(ग) कोषमा जम्मा भएको रकम तथा सामग्रीहरू विपद् पूर्व तयारी, प्रतिकार्य तथा पुनर्लाभ र पुनर्स्थापना कार्यमा परिचालन गरिनेछ ।

(घ) कोषमा जम्मा भएको रकम तथा सामग्रीहरूको आम्दानी खर्च देखिने गरी अध्यावधिक रूपमा अभिलेख र हिसाब राखिनेछ ।

२२९. विपद् व्यवस्थापनको कार्य गर्दा सम्बन्धित ऐन तथा कार्यविधिद्वारा तोकिएको निम्न कायहरू गरिनेछ

(क) विपद् व्यवस्थापन समितिको निर्देशन तथा समन्वयमा कार्य गरिनेछ ।

(ख) प्रभावित क्षेत्रको विपद् सम्बन्धी सूचना सङ्कलन गरिनेछ ।

(ग) विपद् व्यवस्थापन समितिको समन्वयमा स्थानीय तहमा कार्यरत सरकारी तथागैरसरकारी निकाय, नागरिक समाज र नीजि क्षेत्रसँग विपद् प्रतिकार्य तथा शीघ्र पुनर्लाभका कार्यलाई प्रभावकारी बनाउन समन्वय र सहकार्य गरिनेछ ।

(घ) विपद् प्रतिकार्य तथा पुनर्लाभका कार्यलाई पारदर्शी, जिम्मेवारयुक्त र प्रभावकारी बनाउन तोकिएको सूचना व्यवस्थापन सम्बन्धी कार्य गरिनेछ ।

- (इ) केन्द्रले प्रयोग गर्ने अभिलेख दर्ता किताब, लगबुक, सूचना विवरण फाराम, प्रतिवेदनको नमूना आदि राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्र व्यवस्थापन कोषको खाता सञ्चालन निम्नानुसार गरिनेछ।
- (च) कोषको बैङ्क खाता प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको अधिकृत र लेखा प्रमुख वा निजले तोकेको कर्मचारीको संयुक्त दस्तखतबाट गरिनेछ।
- (छ) वस्तुगत सहायता सामग्रीको निकासा प्रमुख प्रशासकीय अधिकृत वा विपद् व्यवस्थापन शाखा प्रमुख र जिन्सी शाखा प्रमुखबाट गराइनेछ।
- (ज) सामग्रीको व्यवस्थित अभिलेख राखी निकासा गर्ने वस्तुको मूल्यमा खर्च जनाई अभिलेख राखिनेछ।
- (झ) तोकेको रकमभन्दा बढी रकमको भुक्तानी दिनु पर्दा बैङ्क मार्फत गरिनेछ।
- (ञ) कोषलाई फ्रिज नहुने व्यवस्था गिलाई आवर्ती कोषको रूपमा सञ्चालन गरिनेछ। तोकिएको रकमभन्दा कम भोजदात भएमा सम्पूर्ण गर्दै गइनेछ।

२३०. विपद् व्यवस्थापन कोषको सञ्चालन निम्नानुसार गरिनेछ

- (क) कोषको रकम प्रचलित कानूनको अधिनमा रही खर्च गरिनेछ।
- (ख) कोषमा जम्मा भएको रकम कार्यालयको नियमित प्रशासनिक खर्च व्यहोर्न, पदाधिकारी तथा कर्मचारी तलब भत्ता तथा धमण खर्च, चन्दा उपहार दिनलाई उपयोग गरिनेछैन।
- (ग) कोषको लेखा तोकिएको ढाँचामा राखी सार्वजनिक गरिनेछ।
- (घ) कोषको आय व्यय खुल्ने गरी वार्षिक प्रतिवेदन तयार गरी कार्यपालिका मार्फत नगर वा नगर सभामा पेश गरिनेछ।
- (ड) आपतकालीन योजनालाई वार्षिक योजनाको अभिन्न अङ्ग बनाइनेछ।
- (च) आपतकालीन योजना र सेवा सुचारू योजना तयार गरी लागू गरिनेछ।
- (छ) आवधिक योजना तर्जुमा गर्दा आपतकालीन योजना समावेश गरी वार्षिकयोजना मार्फत कार्यान्वयनमा ल्याइनेछ।
- (ज) योजना तयारी र कार्यान्वयनमा अन्य स्थानीय तह, प्रदेश तथा सङ्घीय सरकारका निकायसँग आवश्यक सहकार्य र समन्वय गरिनेछ।
- (झ) विपदका समयमा अत्यावश्यक सेवा सुचारू गर्ने आवश्यक स्रोत व्यवस्था गरी कार्य सञ्चालन गरिनेछ।

२३१. आकस्मिक कार्य तथा विपद् व्यवस्थापन कार्यमा खर्च नियन्त्रण सम्बन्धमा प्रमुख जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृत र आर्थिक प्रशासन प्रमुखको हुनेछ।

२३२. आकस्मिक कार्य तथा विपद् व्यवस्थापन कार्यमा खर्च नियन्त्रण सम्बन्धमा सम्बन्धित कार्यको अनुगमन कार्यपालिका र सुशासन समितिबाट हुनेछ।

निकाय र यन्त्र उपकरणको सञ्चालन तथा व्यवस्थापन

२३३. निकाय र यन्त्र उपकरणको सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा देहायका नीति अवलम्बन गरिनेछ।
- (क) विपद् व्यवस्थापनका सामग्री सुरक्षा निकाय तथा सरोकारवालासँग समन्वय गरिनेछ।
- (ख) विपद् व्यवस्थापन कार्यमा प्रयोग हुने वारूणयन्त्र, एम्बुलेन्स लगायतका साधनको उचित व्यवस्थापन गरिनेछ।



(ग) वारुण्यन्त्र, एम्बुलेन्स जस्ता साधनहरूको सञ्चालनमा सम्बन्धित स्थानीय तहसँग लागत साझेदारी गरिनेछ ।

२३४. निकाय र यन्त्र उपकरणको सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा देहायका जोखिमहरू रहन सक्ने देखिन्छ

- (क) विपद् व्यवस्थापनमा सुरक्षा निकाय तथा अन्य निकायसँग आवश्यक समन्वय नगरिने ।
- (ख) खोज उद्धार कार्यमा समन्वय नहुने ।
- (ग) वारुण्यन्त्र, एम्बुलेन्स तथारी अवस्थामा चरहने ।
- (घ) आवश्यक साधन उपकरणहरू समन्वयात्मक ढङ्गबाट प्रयोग नगरिने ।
- (ड) एकलैले प्रबन्ध गर्दा लागत बढी भै सम्भाव्य नहुने ।
- (च) एम्बुलेन्स जस्ता साधनको दुरुपयोग हुने ।

२३५. निकाय र यन्त्र उपकरणको सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा देहायका उपायहरू अवलम्बन गरिनेछ ।

- (क) वाढी, पहिरो, आगजनी, भूकम्प, अतिवृष्टि, रोग, महाभारी जस्ता विपद् को खोज, उद्धार र राहत वितरण कार्यमा आवश्यक स्रोत साधन जुटाउनको लागि स्थानीय रूपमा उपलब्ध हुन सक्ने सङ्गीय प्रदेश सरकार मातहतका सुरक्षा निकायहरूसँग समन्वय स्थापित गरिनेछ ।
- (ख) खोज तथा उद्धार कार्यमा सङ्गीय तथा प्रदेश सरकार मातहतका उपलब्ध सुरक्षा निकायहरूसँग आवश्यक सहयोग मांग गरी तत्काल खोज उद्धार कार्य समन्वयात्मक ढङ्गबाट अघि बढाइनेछ ।
- (ग) खोज तथा उद्धार र राहत वितरण कार्यमा आफूमातहतको नगर प्रहरी तथा स्थानीय सङ्घ संस्था, समूदाय, नागरिक समाज समेतको सहयोग लिई समन्वयात्मक ढङ्गबाट परिचालन गरिनेछ ।
- (घ) विपद् व्यवस्थापनमा उपयोग भएको जानकारी, जिन्सी र नगदी स्रोत साधनको उचित अभिलेख राखिनेछ ।
- (ड) विपद् व्यवस्थापन समितिले विपद् व्यवस्थापन सम्बन्धी कार्यको प्रगति विवरण सङ्गीय तथा प्रदेश निकायमा पठाइनेछ ।
- (च) विपद् व्यवस्थापनमा प्रयोग हुने वारुण्यन्त्र, एम्बुलेन्सको आवश्यक भर्तम सम्भार गरी तथारी अवस्थामा राखिनेछ ।
- (छ) विपद् कार्यमा सङ्गीय र प्रदेश सरकार मातहतका निकाय र स्थानीय संघ संस्था र निजीक्षेत्रबाट स्थानीय रूपमा उपलब्ध हुन सक्ने वारुण्यन्त्र, एम्बुलेन्स र उपकरण तथा उद्धार सामग्री उपकरणहरूबाटे आवश्यक जानकारी राखिनेछ ।
- (ज) सबैसँग आवश्यक समन्वय कायम गरी विपद् व्यवस्थापन कार्यमा वारुण्यन्त्र, एम्बुलेन्स र उपकरण तथा उद्धार सामग्री तथा उपकरणहरू समूचित उपयोग गर्ने गराउने व्यवस्था मिलाइनेछ ।
- (झ) वारुण्यन्त्र, एम्बुलेन्स र यन्त्र उपकरण प्रयोगको अभिलेख राखे व्यवस्था गरिनेछ ।

२३६. वारुण्यन्त्र, एम्बुलेन्स जस्ता साधनहरू सञ्चालन तथा व्यवस्थापन निम्नानुसार गरिनेछ

- (क) यन्त्र उपकरण प्राप्तिमा लागत साझेदारीका लागि अन्य स्थानीय तहसँग समन्वय गरिनेछ ।
- (ख) साधन सञ्चालनमा लागत साझेदारीको कार्यविधि बनाई कार्यसञ्चालन गरिनेछ ।
- (ग) उपयोग सम्बन्धी आवश्यक राणनीति बनाइ लागू गरिनेछ ।

२३७. सम्बन्धित निकाय र यन्त्र उपकरणको सञ्चालन तथा व्यवस्थापन सम्बन्धी प्रमुख जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृत र विपद् व्यवस्थापन समितिको हुनेछ ।



१९८८

२३८. निकाय र यन्त्र उपकरणको सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यालयको अनुगमन कार्यपालिका र सुशासन समितिबाट हुनेछ ।

परिच्छेद १५

सम्पति तथा जिन्सी व्यवस्थापन सम्बन्धी नियन्त्रण

२३९. सम्पति तथा जिन्सी व्यवस्थापन सम्बन्धी नियन्त्रण सम्बन्धमा देहायका नीति अवलम्बन गरिनेछ ।

- (क) सहायता वा हस्तान्तरण भई प्राप्त हुने सबै जिन्सी सामानहरू वर्गीकरण गरी आमदानी बाँधिनेछ
- (ख) कार्यालयमा प्राप्त सबै प्रकारको जिन्सी मालसामान जाँच एवम् दाखिला गरी लगत अध्यावधिक गरिनेछ ।
- (ग) जिन्सी सामानको मूल्य तथा स्पेशिफिकेशन खुलाइनेछ ।
- (घ) जिन्सी सामानको स्लेस्टा कानूनद्वारा तोकिएको ढाँचामा राखिनेछ ।

२४०. सम्पति तथा जिन्सी व्यवस्थापन सम्बन्धी नियन्त्रणमा देहायका जोखिमहरू रहन सक्ने देखिन्छ ।

- (क) सामानको स्पेशिफिकेशन र अवस्था नजाँचिने
- (ख) सामानको जिन्सी दाखिला नगरिने । प्राप्त सामान आमदानी नबाँधिने ।
- (ग) जिन्सी दाखिला प्रतिवेदन तयार नगरिने
- (घ) सहायतालाई आर्थिक विवरणमा समावेश नगरिने ।
- (ङ) जिन्सी सामानको मूल्य कायम नगरिने तथा नखुलाइने ।
- (च) जिन्सी सामानको स्लेस्टा राखिएतपनि तोकिएको ढाँचामा नराखिने ।

२४१. सम्पति तथा जिन्सी व्यवस्थापन सम्बन्धी नियन्त्रण सम्बन्धमा देहायका उपायहरू अवलम्बन गरिनेछ ।

- (क) खरिद गरेको, वस्तुगत सहायता वा हस्तान्तरण भई प्राप्त भएको जिन्सी सामानलाई वर्गीकरण गरी सात दिनभित्र जिन्सी दाखिला गरिनेछ ।
- (ख) प्राप्त सामान दाखिला गर्दा सामानको स्पेशिफिकेशन र अवस्था प्राविधिक र कार्यलय प्रमुखबाट जाँच गर्नु पर्ने भए जाँचाउने र सामानमा कुनै कैफियत भए सो समेत जनाउन लगाइनेछ । सामान जाँच गर्न कार्यालयमा प्राविधिक कर्मचारी नभएमा अन्य कार्यालयसँग सहयोग लिई प्रमाणित गराई जिन्सी दाखिला गर्न पठाइनेछ ।
- (ग) जिन्सी मालसामानको दाखिला वा लगत खडा गर्दा परिमाण तथा परल मूल्यको साथै सामानको स्पेशिफिकेशन, उत्पादक कम्पनी तथा मुलुक, साइज तथा क्षमता, अनुमानित आयु, प्राप्तिको स्रोत, राजस्व छुट आदिको विवरण खुलाई सामानको पहिचानको लागि कोडिंग सुरक्षा समेतको व्यवस्था गरिनेछ ।
- (घ) जिन्सी शाखाबाट मालसामानहरू निर्धारित ढाँचा र समयमा दाखिला गरी दाखिला प्रतिवेदन तयार गरिनेछ ।
- (ङ) वैदेशिक सहायताबाट जिन्सी मालसामान वा वस्तुगत सहायता प्राप्त गरेपछि प्रचलित कानून बमोजिम मूल्य, विवरण र भन्सार छुट भए नभएको व्यहोरा खुलाई ७ दिनभित्र आमदानी बाँधिनेछ ।
- (च) आमदानी बाँधिएको सबै वस्तुगत सहायता कानून बमोजिम आर्थिक विवरणमा समावेश गरी लेखापरीक्षणको दायरामा ल्याइनेछ ।

१९८८
पाखरत



- (छ) बजेटमा समावेश नभई विशेष परिस्थितिमा प्राप्त वस्तुका स्थानको प्रकारको सहायताको अभिलेख राखी छुटै विवरण बनाई लेखापरीभण समझ पेश गरिनेछ ।
- (ज) खरिद वा अन्य किसिमले प्राप्त खर्च भएर नजाने सम्पत्तिको लगत, खरिद मूल्य वा सम्पत्ति प्राप्तिको विवरणमा उल्लेखित मूल्यको आधारमा राखिनेछ ।
- (झ) कार्यालयमा मौजुदा रहेको तर कारणवश मूल्य खुल्न नसकेको पुरानो मालसामानको हकमा प्रचलित कानूनमा तोकेको प्रक्रिया अपनाई प्रचलित बजार मूल्य समेत विचार गरी मूल्याङ्कन समितिद्वारा मूल्य कायम गरिनेछ ।
- (ञ) वैदेशिक सहायता अन्तर्गत प्राप्त वा हस्तान्तरण भएको सामानको विवरण, प्रचलित कानून, लेखामान र लेखा निर्देशिका बमोजिम कुल मूल्य, प्रति ईकाइ मूल्य, प्राप्ति र भन्सार छुटको व्यहोरा खुलाई सामानको लगत राखिनेछ ।
- (ट) खरिद वा सहायता अन्तर्गत प्राप्त सामान वा वस्तुको मूल्य कायम गर्दा प्रचलित सार्वजनिक क्षेत्र लेखामान तथा लेखा निर्देशिका बमोजिम सामान र वस्तु प्राप्त गर्दा दाताले खुलाएको मूल्य, सोको लागि तिरको भन्सार तथा कर रकम, दुबानी तथा विमा खर्च लगायतको कुल खर्च जोडी लगत कायम गरिनेछ ।
- (ठ) जिन्सीको भेस्ता म.ले.प.को कार्यालयबाट स्वीकृत ढाँचा र लेखा निर्देशिकामा उल्लेख भए बमोजिम एक वर्षभित्र खर्च भएर जाने (म.ले.प. फा.नं.४०७) र खर्च भएर नजाने वा खप्ने (म.ले.प.फा.नं.४०८) जिन्सी खातामा अलग अलग छुट्टाई राखिनेछ ।
- (ट) जिन्सी सामानको लेखा राखे प्रयोजनको लागि भाग फाराम (म.ले.प. फा.नं.४०१), खरिद आदेश (म.ले.प.फा.नं.४०२), दाखिला प्रतिवेदन (म.ले.प. फा.नं.४०३), खर्च तथा निकासा फाराम (म.ले.प.फा.नं.४०४), हस्तान्तरण फाराम (म.ले.प.फा.नं.४०६), विन कार्ड (म.ले.प.फा.नं.४०९), जिन्सी निरीक्षण फाराम (म.ले.प.फा.नं.४११), सर्वत सम्भारको अभिलेख खाता (म.ले.प.फा.नं.४१५), जिन्सी मौज्दातको वार्षिक विवरण (म.ले.प.फा.नं.४१३) लगायत म.ले.प.कार्यालयबाट स्वीकृत भएका अन्य फारमहरू कारोबारको आवश्यकतानुसार प्रयोगमा ल्याइनेछ ।
- (ठ) जिन्सी श्रेस्ता राख्दा स्वीकृत लेखा निर्देशिका समेतको फालना गरिनेछ ।
- (ण) जिन्सी मौज्दातको वार्षिक विवरण (म.ले.प.फा.नं.४१३) वार्षिक रूपमा तथार गरी प्रमाणित गराई राखिनेछ ।
- (त) जिन्सी भेस्ता राख्न स्वीकृत सफ्टवेयरको प्रयोग गरिनेछ ।

२४२. सम्पत्ति तथा जिन्सी व्यवस्थापन सम्बन्धी प्रमुख जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृत र भण्डार शाखाको हुनेछ ।

२४३. सम्पत्ति तथा जिन्सी व्यवस्थापन सम्बन्धी कार्यको अनुगमन सुशासन समितिबाट हुनेछ ।
जिन्सी सामानको जिम्मेवारी

२४४. जिन्सी सामानको जिम्मेवारी सम्बन्धमा देहायका नीति अवलम्बन गरिनेछ ।

(क) जिन्सी सम्पत्ति र मालसामानको जिम्मा एवम् संरक्षण र सम्भार गर्ने उत्तरदायित्व बहन गरिनेछ ।

२४५. जिन्सी सामानको जिम्मेवारी सम्बन्धमा देहायका जोखिमहरू रहन सक्ने देखिन्दू ।

(क) जिन्सी सम्पत्ति र मालसामानको जिम्मा एवम् सरक्षण र सम्भारको जिम्मेवारी नतोकिने ।



७/१/२०७८

- (ख) तोकिएको कर्मचारीबाट जिम्मेवारी बहन नगरिने । क्रमांक अधिकृतवन्न परिनेछ ।
२४६. जिन्सी सामानको जिम्मेवारी राम्बन्धमा देहायका उपायहरू अधिकृतवन्न परिनेछ ।
- (क) कार्यालयमा प्राप्त हुन आएको सम्पूर्ण जिन्सी संरक्षणको प्रवन्ध मिलाउनु जिम्मेवार अधिकृतको कर्तव्य हुनेछ ।
 - (ख) कार्यालय प्रमुखले आफ्नो रेखदेखभा कार्यालयको जिन्सी मालसामान र तत् सम्बन्धी सेस्ता राख्ने र लगत तयार गरी मालसामान जिम्मा लिने जिम्मेवारी सञ्चय वा भण्डार अधिकृतद्वारा गराउनेछ ।
 - (ग) जिन्सीको जिम्मा लिने पद रिक्त भएको अवस्थामा कार्यालय प्रमुखले जिम्मेवारी लिने कर्मचारी तोकनेछ ।
 - (घ) कर्मचारीहरूको कार्यकक्षमा रहेका सामानको यज्ञिका तयार गरी प्रयोगकर्ता र जिन्सी शाखा प्रमुखको संयुक्त दस्तखत गराई ग्रत्येक कार्यकक्षमा राख्ने व्यवस्था मिलाइनेछ ।

२४७. जिन्सी सामानको प्रमुख जिम्मेवारी भण्डार शाखा प्रमुखको हुनेछ ।

२४८. जिन्सी सामानको जिम्मेवारी कार्यको अनुगमन प्रमुख प्रशासकीय अधिकृत हुनेछ ।

जिन्सी निरीक्षण तथा प्रतिवेदन

२४९. जिन्सी निरीक्षण तथा प्रतिवेदन सम्बन्धमा देहायका नीति अवलम्बन गरिनेछ ।

- (क) प्रत्येक वर्ष जिन्सी सामानको निरीक्षण वा भौतिक परीक्षण गराई जिन्सी निरीक्षण प्रतिवेदन तयार गरिनेछ ।
- (ख) वार्षिक जिन्सी निरीक्षण प्रतिवेदन उपर आवश्यक कारबाही गरिनेछ ।
- (ग) जिन्सी सामानको मिनाहा वा हस्तान्तरण गर्दा तोकिएको कानूनी प्रक्रिया पालना गरिनेछ ।
- (घ) जिन्सी मौज्दातको वार्षिक विवरण तयार गरिनेछ ।

२५०. जिन्सी निरीक्षण तथा प्रतिवेदन सम्बन्धमा देहायका जोखिमहरू रहन सक्ने देखिन्छ ।

- (क) जिन्सी मालसामानको निरीक्षण वार्षिक रूपमा नगराईने ।
- (ख) जिन्सी निरीक्षण प्रतिवेदन तयार नगरिने ।
- (ग) जिन्सी निरीक्षण प्रतिवेदन बमोजिम मालसामानको मर्मत सम्भार नगरिने ।
- (घ) प्रयोगमा आउन नसक्ने मालसामान लिलाम बिक्री वा हस्तान्तरण आदि नगरिने ।
- (ङ) जिन्सी सामान हस्तान्तरण गर्दा वा हानी नोकसानी भएका सामान मिनाहा गर्दा कानूनले तोकेको कार्यविधि पूरा नगरिने ।
- (च) जिन्सी मौज्दातको वार्षिक विवरण तयार नगरिने ।
- (छ) सबै जिन्सी सामानहरू वार्षिक विवरणमा समावेश नगरिने ।

२५१. जिन्सी निरीक्षण तथा प्रतिवेदन सम्बन्धमा देहायका उपायहरू अवलम्बन गरिनेछ ।

- (क) प्रमुख प्रशासकीय अधिकृतले कार्यालयमा रहेका जिन्सी मालसामानको स्थितिबारे यकिन गर्न हरेक वर्ष कम्तीमा एकपटक आफै वा अन्य कर्मचारीर प्राविधिकद्वारा निरीक्षण भौतिक परीक्षण गराउनेछ ।
- (ख) आर्थिक कार्याविधि तथा वित्तीय उत्तरदायित्व नियमावली बमोजिम मालसामानको विगतको मौज्दात, चालू आब्को खरिद, हस्तान्तरण तथा वस्तुगत सहायता मार्फत प्राप्त एवम् लिलाम, मिन्हा, हस्तान्तरण भई खर्च भएको र मौज्दात बाँकी मालसामानको परिमाण, मूल्य तथा अवस्था खुलाई तोके बमोजिम जिन्सी निरीक्षण फाराम (म.ले.प.फा.नं.४९१) र सोको प्रतिवेदन तयार गरिनेछ ।

७/१/२०७८
प्राविधिक
मोखर्ल

७१८८५
प्राचीन विद्या विभाग
भारत सरकार

(ग) जिन्सी निरीक्षण प्रतिवेदन प्राप्त भए पछि आमदानी खुलाई भएको कुनै मालसामान भेटिएमा मूल्य र विवरण खुलाई आमदानी बाँध्न लगाइनेछ ।

२५२. जिन्सी निरीक्षण प्रतिवेदन उपर निम्नानुसार कारबाही गरिनेछ ।

- (क) मर्मत सम्भार गराउनु पर्ने भनी उल्लेख भएको सामानको सन्दर्भमा प्रचलित कानून बमोजिम मर्मत गराई संरक्षण गरिनेछ ।
- (ख) टुटफुट तथा बेकम्मा भई पुनः प्रयोग गर्न नसकिने, मर्मत गर्न पार्टपुर्जा नपाइने र मर्मतमा बढी खर्च हुने सामानको सम्बन्धमा जाँचबुझ गरी लिलाम विक्री गरिनेछ ।
- (ग) आवश्यकताभन्दा बढी सामान खरिद भई वा अन्य कारणले सामान उपयोग हुन नसक्ने र अरु कार्यालयको लागि उपयोग हुन सक्ने सामान तथा उपकरण अन्य निकायलाई हस्तान्तरण गरिनेछ ।
- (घ) जिन्सी प्रतिवेदन अनुसार कुनै व्यक्ति वा कर्मचारीले जिन्सी सामान हिनामिना वा हानीनोकसानी गरेको देखिएमा यस्तो कार्य गर्नेलाई प्रमुख प्रशासकीय अधिकृतले प्रचलित कानून बमोजिम कारबाही गर्ने वा कारबाहीको सिफारिस गर्नेछ ।
- (ङ) जिन्सी सामानको संरक्षण गर्न कानूनद्वारा तोकिएको निम्न कारबाही गर्ने:
- (च) लिलाम गर्ने ठहर भएको मालसामानको हकमा परल मूल्यको आधारमा प्रचलित ऐन नियम बमोजिमको कार्यविधि अपनाई र तोकेको समयभित्र लिलाम विक्री गरिनेछ ।
- (छ) स्थिर सम्पत्तिको लिलाम विक्री वा भद्र, जग्गा जस्ता सम्पत्तिको हक हस्तान्तरण गर्दा अधिकार प्राप्त निकाय वा अधिकारीको निर्णय बिना गरिने छैन ।
- (ज) सामानको हस्तान्तरण गर्दा अधिकारप्राप्त अधिकारीबाट आवश्यक निर्णय गराई र प्रक्रिया पुर्याई गरिनेछ ।
- (झ) कावू बाहिरको परिस्थितिले वा सुख्खा जरीवा खिड्यर, सडेर हानी नोकसानी भएको वा लिलाम बढावढ हुँदा नउठेको सामान र सफ्टवेयर आदि प्राविधिक प्रतिवेदनको आधारमा मिनाहाको कारबाही गर्न सकिनेछ ।

२५३. जिन्सी मौज्दातको वार्षिक विवरण निम्नानुसार तयार गरिनेछ

- (क) जिन्सी मौज्दातको वार्षिक विवरण तयार गर्दा कुल मौज्दात बाँकी रहेको सामानको नाम, सामानको वर्गीकरण, एकाई, परिमाण, दर र जम्मा मूल्य लगायतका विवरण खुलाईनेछ ।
- (ख) मौज्दात बाँकी सामानभित्र साधुत, भर्मत सम्भार गर्नुपर्ने, लिलाम गर्नुपर्ने सामानको भौतिक अवस्था समेत खुलाईनेछ ।
- (ग) स्वीकृत सफ्टवेयर प्रणाली समेतको प्रयोग गरी तोकिएको विवरण खुलाई विवरण तयार गरिनेछ ।

२५४. जिन्सी निरीक्षण तथा प्रतिवेदनसम्बन्धी प्रमुख जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृत र भण्डार शाखाको हुनेछ ।

२५५. जिन्सी निरीक्षण तथा प्रतिवेदन कार्यको अनुगमन सुशासन समितिबाट हुनेछ ।

जिन्सी सामानको वरवुझारथ

२५६. जिन्सी सामान वरवुझारथ गर्ने सम्बन्धमा देहायको नीति अवलम्बन गरिनेछ ।

- (क) मालसामान कार्यालय प्रयोजनको लागि जिम्मामा लिंदा वा घोड्दा बरबुझारथ गर्ने व्यवस्था गराइनेछ

२५६. जिन्सी सामानको दुरुपयोग वा मस्यौट भएको भूमि लेखापरीक्षणबाट औल्याएको ब्यहोरा उपर आवश्यक कारबाही गरिनेछ ।

२५७. जिन्सी निरीक्षण तथा प्रतिवेदन सम्बन्धमा देहायका जोखिमहरू रहन सक्ने देखिन्छ ।

(क) सामान बरबरबुझारथ नगरिने ।

(ख) बरबुझारथ नगरेकोमा कानून बमोजिम कारबाही गरी असूल नगरिने ।

(ग) लेखापरीक्षणबाट औल्याएको ब्यहोरा उपर कारबाही नगरिने ।

२५८. जिन्सी निरीक्षण तथा प्रतिवेदन सम्बन्धमा देहायका उपायहरू अवलम्बन गरिनेछ ।

(क) कुनै पदाधिकारी वा कर्मचारीले कामको सिलसिलामा सामान व्यक्तिगत रूपमा बुझा प्रयोजन खुलाई आवश्यक स्वीकृतिको आधारमा भाव दिइनेछ ।

(ख) सामान बुझने र फिर्ता लिने सम्बन्धमा म.ले.प.फा.नं. २११ समेत प्रयोगमा ल्याइनेछ ।

(ग) पदाधिकारी वा कर्मचारीले कार्यालय घोड्डावा लाभी समय बिदामा रहँदा आफ्नो जिम्मामा रहेको सरकारी सामान वा कागजात बरबुझारथ गर्ने गराउने व्यवस्था गरिनेछ ।

(घ) बरबुझारथ नगर्ने व्यक्ति उपर तलकभन्ना, निवृत्तिभरण वा उपदान रोक्न राख्ने लगायतका कारबाही गरी सामान फिर्ता गराउने आवश्यक कार्य गरिनेछ ।

(इ) समयमा बरबुझारथ नगरेको कारणबाट जिन्सी वा धनमाल नोकसानी भएमा लापरवाही गर्नेबाट नोकसानी रकम र विगो रकम प्रचलित कानून बमोजिम सम्बन्धित व्यक्तिबाट असुल गरिनेछ ।

(च) लेखापरीक्षण वा निरीक्षण वा जाँचबुझ हुँदा सामान मस्यौट वा दुरुपयोग भएको देखिन आएमा प्रमुख प्रशासकीय अधिकृतले मस्यौट वा दुरुपयोग गर्ने उपर प्रचलित कानून बमोजिम कारबाही गर्नेछ ।

(छ) कारबाही गर्न नमिल्ने पदाधिकारीको हकमा कानून बमोजिम अधिकार प्राप्त पदाधिकारी वा निकाय समक्ष पेश गर्ने वा कारबाही चलाउन लेखी पठाउनेछ ।

(ज) जिन्सी सामानको मस्यौट भएको भूमि म.ले.प.कार्यालयबाट कारबाहीको लागि लेखी आएकोमा सम्बन्धित अधिकारीले कारबाही नगरे जिम्मेवार अधिकारीलाई नियम बमोजिम कारबाही हुन सक्नेछ हुनेछ ।

२५९. जिन्सी निरीक्षण तथा प्रतिवेदन सम्बन्धी प्रमुख जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृत र भण्डार शाखाको हुनेछ ।

२६०. जिन्सी निरीक्षण तथा प्रतिवेदन कार्यको अनुगमन सुशासन समितिबाट हुनेछ ।
सम्पत्ति तथा घर जग्गाको संरक्षण

२६१. सम्पत्ति तथा घरजग्गाको संरक्षण सम्बन्धमा देहायको नीति अवलम्बन गरिनेछ ।

(क) नगरपालिकाको नाममा रहेको भवन, जलगा, सम्पदा आदिको लगत खडा गरी स्वामित्व प्राप्ति गरिनेछ

(ख) स्थिर सम्पत्तिको लगत राख्ना मूल्य तथा विवरण समेत खुलाई राखिनेछ ।

२६२. सम्पत्ति तथा घरजग्गाको संरक्षण सम्बन्धमा देहायका जोखिमहरू रहन सक्ने देखिन्छ ।

(क) कार्यालयले आफ्नो घर जग्गाको लगत अध्यावधिक नराख्ने एवम् लगतमा रहेका घर जग्गाको स्वामित्व प्राप्त नगर्ने ।

(ख) स्थिर सम्पत्तिको विमा गरिएकोमा अभिलेख नराखिने र सम्पत्तिको लगतमा तोकिएको विवरण र मूल्य न खुलाउने ।

२६३. सम्पत्ति तथा घरजग्गाको संरक्षण सम्बन्धमा देहायका उपायहरू अवलम्बन गरिनेछ ।

- (क) आफ्नो स्वामित्वमा रहेको घर जग्गाको लगाई अद्यतनिक गरी घरजग्गाको लगत किताब (म.ले.प.फा.नं. ४१७) को ढाँचामा राखिनेछ ।
- (ख) घरजग्गाको जग्गाधनी पूर्जा, घरको नाप नक्सा, निर्माण सम्पत्र प्रतिवेदन लगायतको विवरण खुलाई तोकिए बमोजिम लगात तथा सम्बन्धित कागजात सुरक्षित रूपमा राखिनेछ ।
- (ग) उपयोग गरेको घर जग्गाको जग्गाधनी प्रमाण पूर्जा अन्य निकायको नाममा दर्ता भएको वा वेदर्ता रहेको भए आफ्नो नाममा ल्याउन प्रचलित कानून बमोजिम कारबाही अघि बढाइनेछ ।
- (घ) एक वर्षभन्दा बढी खप्ने सामान तथा लिलाम गर्दा मूल्य आउने मेशिन, उपकरण, सवारी साधन लगायतको सम्पत्तिको लागि स्थिर सम्पत्ति मूल्याङ्कन फाराम (म.ले.प.फा.नं. ४१८) मा सम्पत्तिको लागत मूल्य, हास खर्च र मर्मत सम्भार खर्च आदि खुलाई लगत राखिनेछ ।
- (ङ) सम्पत्तिको विमा गरेको भए विमा रकम, विमा गर्ने कम्पनी, समावेश दायित्व, विमा अवधि, नविकरण खर्च, विमा गर्न स्वीकृत दिने पदाधिकारी आदि विवरण खुलाई अभिलेख राखिनेछ ।
- (च) नेपाल सार्वजनिक क्षेत्र लेखामानले सम्पत्तिहरूको विवरण ऐतिहासिक वा मूल्याङ्कित लागतमा राखी अतिरिक्त खुलासा गर्न प्रोत्साहन गरेकोले सो अनुरूप थप विवरण राख सकिनेछ ।
- (छ) सम्पत्तिको उपयोग, हस्तान्तरण, विक्री वा अपलेखन निःसर्ग खुलाई अभिलेख अद्यावधिक राखिनेछ ।
२६४. सम्पत्ति तथा घरजग्गाको संरक्षण सम्बन्धी प्रमुख जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृत र भण्डार शाखाको हुनेछ ।
२६५. सम्पत्ति तथा घरजग्गाको संरक्षणकार्यको अनुगमन सुशासन समितिबाट हुनेछ ।

जिन्सी सामान तथा सम्पत्तिको संरक्षण

२६६. जिन्सी सामान तथा सम्पत्तिको संरक्षण सम्बन्धमा देहायको नीति अवलम्बन गरिनेछ ।
- (क) जिन्सी सामान र सम्पत्तिको आवश्यक सुरक्षा व्यवस्था गरी अनधिकृत व्यक्तिगत प्रयोग र हानी नोक्सानी हुनबाट रोकी संरक्षणको उचित ज्यवस्था गरिनेछ ।
- (ख) स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम सार्वजनिक सम्पत्तिको सुरक्षा तथा संरक्षण गरिनेछ ।
२६७. सम्पत्ति तथा घरजग्गाको संरक्षण सम्बन्धमा देहायका जोखिमहरू रहन सक्ने देखिन्छ ।
- (क) सम्पत्तिको संरक्षण नहुँदा हिनानिना हुने । सरकारी बाहेकअन्य काममा प्रयोग हुने ।
- (ख) हानी नोक्सानी भए तापनि क्षति रकम असुल नगरिने ।
- (ग) सार्वजनिक सम्पत्तिको सुरक्षा तथा संरक्षणको प्रवन्ध नगरिने ।
२६८. सम्पत्ति तथा घरजग्गाको संरक्षण सम्बन्धमा देहायका उपायहरू अवलम्बन गरिनेछ ।
- (क) कार्यालयको घरजग्गा, मेशिन उपकरण, फर्निचर लगायतका सबै जिन्सी तथा सम्पत्तिको हानी नोक्सानी तथा दुरुपयोग हुनबाट रोक्न आवश्यक भौतिक सुरक्षा र संरक्षणको व्यवस्था मिलाइनेछ ।
- (ख) जिन्सी सामान तथा सम्पत्ति सुरक्षित रूपमा राख उपयुक्त भण्डारणको व्यवस्था मिलाइनेछ ।
- (ग) आफ्नो भवन तथा जग्गाको क्षेत्रको सांघ सिमाना अन्य व्यक्ति र समूहबाट अनधिकृत प्रयोग वा कब्जा र अतिक्रमण हुनबाट जोगाउन सीमा पर्खाल, तारबार आदिको व्यवस्था गरी सीमाङ्कन गर्ने र सुरक्षा प्रवन्ध गरिनेछ ।
- (घ) पुराना भत्केका भवन, सीमा पर्खाल, तारबार आदिको मर्मत सम्भार गरी उचित संरक्षणको व्यवस्था गरिनेछ ।

- (३) कुनै व्यक्तिले स्वीकृति बिना सम्पत्ति अनाधिकृत प्रयोग गरेमा वा कब्जा वा अतिक्रमण गरेमा सामान फिर्ता लिन वा आफ्नो नियन्त्रणमा लिन आवश्यक कारबाही गरिनेछ ।
- (च) जिन्सी सामान वा सम्पत्तिको क्षति र नोकसानी हुन गएमा प्रचलित कानून बमोजिम असुलीको कारबाही गरिनेछ ।

२६९. आफ्नो क्षेत्रमा रहेको निम्न सम्पत्ति रहेको स्थान, क्षेत्रफल, लागत, प्राप्तिको स्रोत, मर्मत सम्भार वा जिर्णोद्धार लगायतका आवश्यक विस्तृत विवरण खुलाई अध्यावधिक अभिलेख राखिनेछ ।

- (क) सरकारी, सामुदायिक तथा सार्वजनिक सम्पत्ति,
- (ख) आफ्नो कोषबाट बनेको वा खरिद गरेको वा नेपाल सरकार वा प्रदेश सरकार वा कुनै संस्था वा व्यक्तिबाट प्राप्त भएको सम्पत्ति,
- (ग) ढल, नाला, पुल पोखरी, धार्मिकस्थल, पाटी पौवा, धारा, इनार, गौचर, सडक, वाटो, जस्ता सम्पत्ति,
- (घ) आफ्नो स्वामित्वमा रहेको भवन, जग्गा, पार्क, उद्यान, चौतारो, बगैचा, वसपार्क जस्ता संरचना,
- (ङ) राष्ट्रिय निकुञ्ज, बन्यजन्तु, आरक्ष, सीमसार क्षेत्र, अन्य वन;
- (च) प्राकृतिक सम्पदा,
- (छ) आफ्नो भौगोलिक क्षेत्र भित्र रहेको ऐलानी भीर पाखा खोल्सा बगर आदिको अभिलेख राखे,

२७०. सम्पत्तिको रेखदेख तथा सुरक्षाको प्रबन्ध गरी आवश्यक मर्मत सम्भार तथा संरक्षणको व्यवस्था गरिनेछ ।

२७१. सम्पत्तिको संरक्षण वा मर्मत गर्न लागि प्रत्येक वर्ष गरेको निर्माण कार्य र खर्चको विवरण अध्यावधिक रूपमा राखिनेछ ।

२७२. आफ्नो नाउँमा रहेको अचल सम्पत्ति नेपाल संरक्षको स्थीकृति नलिई बेचविखन गर्न वा हस्तान्तरण गरिनेछैन

२७३. जिन्सी सामान तथा सम्पत्तिको संरक्षणको प्रमुख जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृत र भण्डार शाखाको हुनेछ ।

२७४. जिन्सी सामान तथा सम्पत्तिको संरक्षण कार्यको अनुगमन सुशासन समितिबाट हुनेछ ।

परिच्छेद नं८

धरौटी कारोबार तथा कानून सञ्चालनको विवरण

धरौटी कारोबार

२७५. धरौटी कारोबार सम्बन्धमा देहायको नीति अवलम्बन गरिनेछ ।

- (क) धरौटीको खाता खाली सञ्चालन गर्ने कार्य कानून बमोजिम मात्र गरिनेछ ।
- (ख) कानून बमोजिम धरौटीको लेखा राखे तथा लेखापरीक्षण गराउने जिम्मेवारी बहन गरिनेछ ।
- (ग) धरौटी रकम आम्दानी बाँध्ने तथा लेखा राखे कार्य गर्दा तोकिए बमोजिमको कार्यविधिहरू पालना गरिनेछ ।
- (घ) धरौटी कारोबारको खर्च लेखे कार्य तोकिए बमोजिम गर्नु गरिनेछ ।
- (ङ) धरौटी रकम तोकिएको अवस्थामा ज़रूरत र राजस्वमा दाखिला गरिनेछ ।
- (च) धरौटी हिसाब भिजान तथा मिलान नियमित रूपमा गरिनेछ ।

२७६. धरौटी कारोबार सम्बन्धमा देहायका जोखिमहरू रहन सक्ने देखिन्छ ।

- (क) धरौटी खाता सरकारी कारोबार गर्न तोकिएकी बैडमा नखोलिने ।
- (ख) धरौटी खाताको सञ्चालन तोकिएको ड्यूक्टिबाट नगरिने ।

- (ग) कानून बमोजिम धरौटी प्राप्त नगरिने ।
 (घ) धरौटीको लेखा राख्ने तथा लेखापरीक्षण गराउने जिम्मेवारीको पालना नगरिने ।
 (ड) धरौटी रकम तोकिए बमोजिम आमदानी नबाँधिने तथा खातामा नचढाइने ।
 (च) धरौटी रकम कार्यालयले अन्य प्रयोजनको निमित्त खर्च गर्ने ।
 (छ) जफत गर्नुपर्ने धरौटी रकम जफत नगरिने ।
 (ज) जफत गरिएको धरौटी रकम राजस्वमा दाखिला नगर्ने ।
 (झ) धरौटी खाताको हिसाव भिडान नगरिने ।
 (ञ) धरौटीको मास्केवारी तथा वित्तीय विवरण तथार नगरिने वा समयमा तयार नगरिने हिसाव मिलान विवरण तयार नगरिने ।

२७७. सम्पति तथा घरजग्गाको सरक्षण सम्बन्धमा देहायका उपायहरू अवलम्बन गरिनेछ ।
 (क) प्राप्त गरेको नगदी धरौटी रकम वा जमानत (बैंड रयरेण्टी) रकम जम्मा गर्न को.ले.नि.का.को स्वीकृतिमा जिल्लाको सरकारी कारोबार गर्न तोकिएको बैंडमा ख—३ समूहको खाता खोलिनेछ ।
 (ख) धरौटीको बैंड खाता सञ्चाल प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको अधिकृत र लेखाको कर्मचारीको संयुक्त दस्तखतबाट गरिनेछ ।
 (ग) प्राप्त गरेको नगद वाहेकको अन्य प्रकारको धरौटी वा जमानत (बैंड रयरेण्टी) को कामजात वा अन्य वस्तु सुरक्षित रूपमा राख्ने व्यवस्था गरिनेछ ।

२७८. प्रचलित कानून बमोजिम देहायको धरौटी रकम मात्र प्राप्त गरिनु पर्दछ
 (क) स्थानीय तहलाई बुझाउनु पर्ने कर, दस्तुर आदि रकम बुझ्न वा राजस्व बुझाउनु पर्ने रकम किटान नभएको अवस्थामा अंग्रेम बुझिलिने रकम,
 (ख) खरिद सम्बन्धी बोलपत्र वा लिलाभमा भाग लिन वा सम्झौता गर्न तोकिएको धरौटी रकम,
 (ग) ठेका रकम भुक्तानी गर्दा नियमानुसार कटी गर्नुपर्ने रकम,
 (घ) कुनै काम गर्न अंग्रेम धरौटी रकम राख्नुपर्ने शर्त तोकिए बमोजिमको रकम,
 (ड) धरौटी रकम प्राप्त गर्दा धरौटीको प्रयोजन, प्रकार, रकम र सेवाग्राही, निर्माण व्यवसायी वा आपूर्ति लगावातको विवरण खुलाउने व्यवस्था गरिनेछ ।
 (च) प्रमुख प्रशासकीय अधिकृतले धरौटीको लेखा राख्ने र लेखापरीक्षण गराउने उत्तरदायित्व बहन गर्नेछ ।
 (छ) आर्थिक प्रशासन शाखा प्रमुखले धरौटी लेखा तोकिएको ढाँचामा राख्ने र राख्न लगाउने जिम्मेवारी बहन गर्नेछ ।
 (ज) धरौटी कारोबारको आन्तरिक र अन्तिम लेखापरीक्षण अनिवार्य रूपमा गराइनेछ ।
 (झ) व्यक्ति वा संस्थाबाट प्राप्त भएको धरौटी रकमको भौचर र बैंड भौचर तथा स्टेटमेन्टको आधारमा गोष्ठारा भौचर तयार गरी आमदानी वाँधनेछ ।
 (ञ) धरौटी कारोबारको लेखा राख्ना प्रचलित लेखा प्रणाली अनुसार तोकिएको म.ले.प.फाराम प्रयोग गरी गोष्ठारा धरौटी खाता र व्यक्तिगत धरौटी खाता लगायतका आवश्यक खाताहरू राखिनेछ ।
 (ठ) धरौटी खर्चको गोष्ठारा भौचर बनाइ धरौटीको बैंक नगदी किताव राख्ने । धरौटीखाता फ्रिजनहुने खाताकोरूपमा सञ्चालन गरिनेछ ।
 (ठ) आर्थिक वर्षको अन्त्यमा बाँकी रहेको वर्सैटी रकम अको आर्थिक वर्षमा जिम्मेवारी सारिनेछ ।



२०८५

२०८५
नेपाल गवर्नर
लिखा

२७९. धरौटी रकम खर्च वा फिर्ता दिदा निम्न कार्यविधि अपनाइनेछ ।

- (क) सम्बन्धितले बुझाएको धरौटी रकम (राजस्व दाखिला नहुने वा जफत वा कट्टा नहुने भएमा) कार्य सम्पन्न भएपछि वा धरौटी फिर्ता पाउने म्याद भित्र तोकेको प्रक्रिया पुरायाई फिर्ता दिइनेछ ।
- (ख) सम्बन्धितले कर चुक्ता गरेको प्रमाणपत्र बुझाएपछिमान धरौटी फिर्ता गरिनेछ ।
- (ग) धरौटी रकम फिर्ता दिदा व्यक्तिगत धरौटी खाता र धरौटी बाँकीको विवरणसँग फिर्ता दिनुपर्ने रकम भिडाई फिर्ता दिइनेछ ।
- (घ) धरौटी रकम फिर्ता खर्च लेखदा वा सतरस्याहा गर्दा गोशारा भौचर तयार गरी चेक जारी गरिनेछ ।
- (ङ) आर्थिक कारोबारको क्रममा प्राप्त धरौटी रकम अन्य कामको लागि खर्च गर्ने वा सापटी दिने कार्य गरिनेछैन ।
- (च) कुनै काम गर्ने वा जमानत वापत राखिएको धरौटी काम पूरा नगरेको कारणले कानून बमोजिम वा करारको शर्तनामा बमोजिम जफत गर्नुपर्ने अवस्था भएमा आवश्यक निर्णय गराई धरौटी रकम जफत गरी राजध दाखिला गरिनेछ ।
- (छ) कार्यालयले कुनै राजध वा कर निर्धारण प्रयोजनको लागि धरौटी रकम प्राप्त गरेको भए तोकिएको काम पूरा वा कर निर्धारण भएपछि कानून वा करारको शर्त बमोजिम राजस्व दाखिला गर्नुपर्ने रकमको हकमा निर्णय गराई राजध दाखिला गरिनेछ ।
- (ज) धरौटी हिसावको मास्केवारी तयार गर्नु अघि बैड्ह हिसावसँग भासिक रूपमा भिडान गरिनेछ ।
- (झ) फरक परेको रकम पहिचान र जाँच गरी आवश्यक हिसाव मिलान गरिनेछ ।
- (ञ) धरौटीको हिसाव भिडानको क्रममा कुनै रकम सेस्तामा आम्दानी जनिएको तर बैड्ह जम्मा नभएको वा कम भएको अवस्थामा आवश्यक जाँच तथा छानविन रारी मस्यौट वा लापरवाहीको कारण हुन गएको भए सम्बन्धितलाई कानून बमोजिम कारबाही गरिनेछ ।
- (ट) धरौटी हिसावको मास्केवारी महिना भूक्तान भएको मितिले सात दिनभित्र र धरौटीको वार्षिक आर्थिक विवरण आर्थिक वर्ष समाप्त भएको पैतीस दिनभित्र तयार गरी कोलेनि.का. मा घाइनेछ ।

२८०. धरौटी कारोबारसम्बन्धी प्रमुख जिम्मेवारी आर्थिक प्रशासन शाखा प्रमुखको हुनेछ ।

२८१. धरौटी कारोबारसम्बन्धी कार्यको अनुगमन प्रमुख प्रशासकीय अधिकृत र सुशासन समितिबाट हुनेछ ।
विशेष कोषहरूको सञ्चालन

२८२. विशेष कोषहरूको सञ्चालनसम्बन्धमा देहायको जीति अवलम्बन गरिनेछ ।

- (क) स्थानीय विविध कोष, विभाज्य कोष, आकस्मिक कोष र विपद् व्यवस्थापन कोष जस्ता कोषको सञ्चालन तत् तत् कोष सञ्चालन निर्देशिका बमोजिम गरिनेछ ।
- (ख) स्थानीय विविध कोष, विभाज्य कोष, आकस्मिक कोष र विपद् व्यवस्थापन कोष जस्ता कोषको खाता सञ्चालन तोकिए बमोजिम गरिनेछ ।
- (ग) कोषहरूबाट खर्च लेखे कार्य कानूनमा तोकिए बमोजिम गरिनेछ ।

२८३. विशेष कोषहरूको सञ्चालन सम्बन्धमा देहायका जोखिमहरू रहन सक्ने देखिन्छ ।

- (क) कोषहरूको सञ्चालन गर्दा तत् तत् निर्देशिकाका प्रावधान उल्लङ्घन हुने ।
- (ख) कोषहरूको सञ्चालन तोकिए बमोजिम नगरिने ।
- (ग) कोषबाट खर्च लेखे कार्य कानूनमा तोकिए बमोजिम नगरिने ।
- (घ) कोषको उद्देश्य क्रिपरित अन्य प्रयोजनमा खर्च हुने ।

२८४

२८४. विशेष कोषहरूको सञ्चालनसम्बन्धमा देहायको उपायहरू अवलम्बन गरिनेछ ।

- (क) आन्तरिक आय, सहीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, प्राप्त ऋण रकम, जनसहभागिता लगायतका रकम स्थानीय सञ्चित कोषमा जम्मा गरिनेछ ।
- (ख) आकस्मिक कार्यको लागि खर्च जुटाउन आकस्मिक कोष सञ्चालन गरिनेछ ।
- (ग) प्रचलित कानून बमोजिम प्रदेश सरकारसँग वाँडफाँट हुने कर रकम वाँडफाँट गर्नुअघि विभाज्य कोषमा जम्मा गरिनेछ ।
- (घ) विभाज्य कोषमा जम्मा भएको रकम मध्ये कानून बमोजिम स्थानीय तहले प्राप्त गर्ने रकम स्थानीय सञ्चित कोषमा राखी प्रदेश सरकारलाई उपलब्ध गराउनु पर्ने रकम नियमित रूपमा प्रदेश सञ्चित कोषमा जम्मा गरिनेछ ।
- (ड) स्थानीय विविध कोष, विभाज्य कोष, आकस्मिक कोष र विपद् व्यवस्थापन कोषको लागि सरकारी कारोबार गर्ने बैड्मा क्रमशः ग-५, ग-६, ग-७.१ र ग-७.२ समूहको खाता खोलिनेछ ।
- (च) कोषहरूको सञ्चालन सम्बन्धित निकायको स्वीकृतिमा मात्र गर्ने । कोषहरूको कारोबार बैड्मार्फत मात्र गरिनेछ ।
- (छ) कोष खाताबाट खर्च लेखदा कानून बमोजिम रीत पुर्याई अखित्यार प्राप्त अधिकारीको स्वीकृतिमा खर्च लेखिनेछ ।
- (ज) खर्च लेखदा विल भरपाई सहित गोधारा भौचर उठाइ स्वीकृत गराउने । कोषको लेखा तोकिएको म.ले.प.फा.न.को ढाँचामा राखिनेछ ।
- (झ) कोषमा (फिज हुने बाटेक) आर्थिक वर्षको अन्त्यमा बाँकी रहेको रकम अर्को आर्थिक वर्षमा जिम्मेवारी सारिनेछ ।
- (ञ) कोषको आयब्यय विवरण तयार गरी लेखापरीक्षण गराइनेछ ।
- (ट) कोषको उद्देश्य विपरित खर्च गर्नेलाई कानून बमोजिम कारबाही गरिनेछ ।

२८५. विशेष कोषहरूको सञ्चालन सम्बन्धी प्रमुख जिम्मेवारी आर्थिक प्रशासन शाखा प्रमुखको हुनेछ ।

२८६. विशेष कोषहरूको सञ्चालन सम्बन्धी कार्यको अनुगमन प्रमुख प्रशासकीय अधिकृत र सुशासन समितिबाट हुनेछ ।

परिच्छेद ११

लेखाङ्कन तथा लेखा संकलनको सञ्चालन नियन्त्रण प्रतिक्रिया सम्बन्धी नियन्त्रण, विनियोजन, राजधानी र धरौटी कारोबारको लेखा

२८७. विनियोजन, राजधानी र धरौटी कारोबारको लेखासम्बन्धमा देहायको नीति अवलम्बन गरिनेछ ।

- (क) महालेखा नियन्त्रक कार्यालयबाट स्वीकृत ढाँचा बमोजिम लेखापालन गर्ने गराइनेछ ।
- (ख) नेपाल सार्वजनिक क्षेत्र लेखामानमा उल्लेखित विवरणहरूको तयारी तथा खुलासा गरिनेछ ।
- (ग) लेखा राखदा एकीकृत आर्थिक सङ्केत तथा वर्गीकरण र व्याख्याको अनुशरण गरिनेछ ।

२८८. विनियोजन, राजधानी र धरौटी कारोबारको लेखा सम्बन्धमा देहायका जोखिमहरू रहन सक्ने देखिन्छ ।

- (क) लेखापालन गर्ने कार्यमा महालेखा नियन्त्रक कार्यालयबाट स्वीकृत ढाँचा प्रयोग नगरिने ।
- (ख) नेपाल सार्वजनिक क्षेत्र लेखामान अनुरूप जावश्यक सूचना तथा विवरण नराखिने ।
- (ग) लेखा राखदा एकीकृत आर्थिक सङ्केत तथा वर्गीकरण र व्याख्याको अनुशरण नगरिने ।
- (घ) लेखापालन गर्ने जिम्मेवारी पदाधिकारीबाट ब्रह्मन नगरिने ।

- ७१८५५८८
२८९. विनियोजन, राजश्व र धरौटी कारोवारको लेखा सम्बन्धमा देहायक हुँदै उपयोगहरू अवलम्बन गरिनेछ ।
- (क) लेखा राख्दा महालेखा नियन्त्रक कार्यालयबाट स्वीकृत नेपाल सार्वजनिक क्षेत्र लेखामान, प्रचलित लेखा निर्देशिका लगायतमा उल्लेखित लेखा नीति, सिद्धान्त र कार्यविधिको पालना गरिनेछ ।
 - (ख) लेखा प्रणालीलाई सूचना प्रविधिमा आधारित बनाउन नेपाल सरकारले स्वीकृत गरेको प्रणाली अवलम्बन गरिनेछ ।
 - (ग) प्रमुख प्रशासकीय अधिकृत र जिम्मेवार व्यक्तिले प्रचलित कानूनले तोके बमोजिमको रीत पुर्याई लेखा राख्ने व्यवस्था मिलाइनेछ ।
 - (घ) आर्थिक शाखा प्रमुखले कार्यालय वा अन्तर्गतिका एकाइको लेखा तोकिएको ढाँचामा राखी अद्यावधिक भए नभएको स्वयम् वा अन्य कर्मचारी मार्फत नियमित रूपमा जाँच र निरीक्षण गरिनेछ ।
 - (इ) निरीक्षणको क्रममा लेखापालन गर्नुपर्ने कर्मचारीले लेखा नराखेको कारण हानीनोकसानी भएको देखिएमा सम्बन्धित नोकसानी रकम असूल गर्ने व्यवस्था मिलाइनेछ ।
 - (झ) आर्थिक कारोवार गर्दा गोद्धारा भौतर, नगदी रसिद, माग फाराम, खरिद आदेश, भुक्तानीको रसिद रभरपाईजस्ता म.ले.प.फारामहरू प्रयोगमा ल्याइनेछ ।
 - (ञ) बजेट खर्च हिसाव राखे प्रयोजनको लागि बजेट खाता (म.ले.प.फा.नं. २०८), बैङ्ग नगदी किताव (म.ले.प.फा.नं. २०९), समूहगत र व्यक्तिगत सहायक खाता (म.ले.प.फा.नं. २०८), अछित्यारी खाता (म.ले.प.फा.नं. ३०२), बजेट रोका फुकुवा खाता (म.ले.प.फा.नं. ३०६), रकमान्तर स्रोतान्तर खाता (म.ले.प.फा.नं. ३०७), सोधभर्ना खाता (म.ले.प.फा.नं. ३०८), ठेक्कागत अभिलेख खाता (म.ले.प.फा.नं. ५०६), जस्ता आवश्यक सबै खाताहरू प्रयोगमा ल्याइनेछ ।
 - (ञ) राजश्व, स्थानीय सञ्चित कोष तथा अन्य कोष, अनुदान प्राप्ति, धरौटी र जिन्सी तर्फका आवश्यक लेखा तोकिएको म.ले.प. फारामहरूका ढाँचामा राखिनेछ ।
 - (झ) प्राप्त ऋणको हिसाव तोकिएको ढाँचामा राखे व्यवस्था गरिनेछ ।
 - (ञ) नेपाल सरकारबाट नगदमा आधारित नेपाल सार्वजनिक क्षेत्र लेखामान अनुरूप आवश्यक विवरणहरू तयार गरिनेछ ।
 - (ट) लेखामान अनुरूप तेश्रो पक्षबाट भएको भुक्तानी, सम्पत्ति तथा दायित्व, लिनुदिनु पर्ने हिसाव आदि जस्ता थप कारोवारको अभिलेख राखिनेछ ।
 - (ठ) विनियोजन, राजश्व र धरौटीको लेखा राख्दा नेपाल सरकारद्वारा स्वीकृत एकीकृत आर्थिक सङ्केत तथा वर्गीकरण र ब्याख्या अनुरूपको खाता सूची कोडहरूसँग साम्झैस्यता हुने गरी आर्थिक सङ्केत तथा वर्गीकरणहरू खुलाई लेखा राख्ने व्यवस्था गरिनेछ ।

२९०. विनियोजन, राजश्व र धरौटी कारोवारको लेखा नियन्त्रण सम्बन्धी प्रमुख जिम्मेवारी आर्थिक प्रशासन शाखा प्रमुखको हुनेछ ।

२९१. विनियोजन, राजश्व र धरौटी कारोवारको लेखा नियन्त्रण सम्बन्धी कार्यको अनुगमन प्रमुख प्रशासकीय अधिकृत र सुशासन समितिबाट हुनेछ ।

वैदेशिक सहायतामा सञ्चालित आयोजना र कार्यक्रमको लेखा

२९२. वैदेशिक सहायतामा सञ्चालित आयोजना र कार्यक्रमको लेखा सम्बन्धमा देहायको नीति अवलम्बन गरिनेछ ।

७१८५५८८
तेज चौखरू
प्राप्ति

(क) बैदेशिक सहायतातर्फ खर्च गरेको रकमको तोकिएको ढाँचामै आओजना लेखा (सहायक खाताहरू) राखिनेछ ।

(ख) आयोजना र कार्यक्रमहरूको सम्झौताको शर्त बमोजिम आयोजना लेखा तथा प्रतिवेदन तयार गरिनेछ ।

२९३. बैदेशिक सहायतामा सञ्चालित आयोजना र कार्यक्रमको लेखा सम्बन्धमा देहायका जोखिमहरू रहन सक्ने देखिन्दछ ।

(क) बैदेशिक सहायताको खर्चमा तोकिएका आयोजना लेखाका सहायक खाता तथा विवरण नराखिने ।

(ख) शोधभर्ना हुने गरी भएको खर्चको सोधभर्ना समयमा माग नगर्ने ।

(ग) आयोजना हिसाबको प्रतिवेदन तोकिएको ढाँचामा तयार नगरिने ।

(घ) प्रतिवेदनहरू समयमा तयार नगरिने ।

२९४. बैदेशिक सहायतामा सञ्चालित आयोजना र कार्यक्रमको लेखा सम्बन्धमा देहायको उपायहरू अवलम्बन गरिनेछ ।

(क) बैदेशिक अनुदान र ऋण सहायतामा सञ्चालित आयोजना र कार्यक्रमहरूको लेखा राख्दा आयोजनासँग सम्बन्धित प्रमुख खाता र सहायक खाताहरू राखिनेछ ।

(ख) सोधभर्ना हिसाब, वस्तुगत सहायता, सीधै भुक्तानी, टर्नकी, प्राविधिक सहायताको हिसाब राख्दे र विवरण पेश गर्ने कुरा लेखा निर्देशिका अनुसार मिलाइनेछ ।

(ग) शोधभर्ना हुनेगरी भएको खर्चको रकम सम्झौता अनुसार समयमा नै शोधभर्ना माग गरी सोको लेखा अध्यावधिक गर्ने ।

(घ) बैदेशिक सहायतामा सञ्चालित आयोजना र कार्यक्रमको लागि तयार गर्नुपर्ने लेखा विवरणहरू तोकेको ढाँचामा तयार गरी पठाइनेछ ।

(ङ) आयोजना हिसाब तयार गर्दा लेखा निर्देशिकामा उल्लेख भएका निम्न हिसाबमध्ये उपयुक्त प्रकारको प्रतिवेदन तयार गरिनेछ:

अ) पूर्ण विवरण प्रक्रिया,

आ) खर्चको विवरण प्रक्रिया,

इ) आयोजना व्यवस्थापन प्रतिवेदन, वित्तीय व्यवस्थापन प्रक्रिया,

ई) कार्यसम्पादनमा आधारित सोधभर्ना प्रक्रिया ।

२९५. बैदेशिक सहायतामा सञ्चालित आयोजना र कार्यक्रमको लेखा नियन्त्रण सम्बन्धी प्रमुख जिम्मेवारी आर्थिक प्रशासन शाखा प्रमुखको हुनेछ ।

२९६. बैदेशिक सहायतामा सञ्चालित आयोजना र कार्यक्रमको लेखा सम्बन्धी कार्यको अनुगमन प्रमुख प्रशासकीय अधिकृत र सुशासन समितिबाट हुनेछ ।

वित्तीय प्रतिवेदन पेश गर्ने

२९७. वित्तीय प्रतिवेदन पेश गर्ने सम्बन्धमा देहायको नीति अवलम्बन गरिनेछ ।

क) मासिक वित्तीय विवरण तोकेको समयभित्र को.ले.नि.का. समक्ष पेश गरिनेछ ।

ख) आयव्यय विवरण, बजेट खर्चको त्रैमासिक प्रगति विवरण र सञ्चित कोषको विवरण तोकिएको अवधिभित्र तयार गरी पेश गरिनेछ ।

संसदीय विभाग
भारत सरकार
मन्त्रपर मंत्रालय
सम्बन्धित कानून कायदा

२५८

ग) आर्थिक वर्ष समाप्त भएपछि तोकिएको वार्षिक वित्तीय विवरणहरू तथा गरी सम्बन्धित निकायमा पेश गर्नु पर्ने ।

२९८. वित्तीय प्रतिवेदन पेश गर्ने सम्बन्धमा देहायका जोखिमहरू रहन सक्ने देखिन्छ ।

क) मासिक रूपमा वित्तीय विवरणहरू तयार भगरिने ।

ख) मासिक वित्तीय विवरणहरू समयमा सम्बन्धित समक्ष पेश नगरिने ।

ग) वार्षिक रूपमा पेश गर्नुपर्ने वित्तीय विवरणहरू तयार गरी सम्बन्धित निकायमा पेश नगरिने ।

२९९. वित्तीय प्रतिवेदन पेश गर्ने सम्बन्धमा देहायको उपायहरू अवलम्बन गरिनेछ ।

निम्न वित्तीय विवरणहरू मासिक रूपमा तयार गरी तोकिएको समयभित्र को.ले.नि.का.मा पठाइनेछः

क) खर्चको फॉटवारी (म.ले.प.फा.न. २१०), फब्रेट गर्न बाँकी पेशकीको मास्केवारी (म.ले.प.फा.न. २११) र बैड हिसाब मिलान विवरण (म.ले.प.फा.न. २१२)

ख) राजस्व आमदानीको मासिक फॉटवारी (म.ले.प.फा.न. ११०)

ग) राजस्वको बैड हिसाब मिलान विवरण (म.ले.प.फा.न. १०९)

घ) धरौटीको वित्तीय विवरण (म.ले.प.फा.न. ६०७)

ड) कोष अवस्थाको मासिक विवरण (म.ले.प.फा.न. ११५)

च) प्राप्त रकमको मास्केवारी (म.ले.प.फा.न. २२२)

३००. आयव्ययको विवरण प्रत्येक महिनाको ७ गतेभित्र सार्वजनिक गरिने ।

३०१. बजेट खर्चको त्रैमासिक विवरण तयार गर्ने र प्रमुख प्रशासकीय अधिकृतले त्रैमासिक अवधि समाप्त भएको १५ दिनभित्र नगर/नगरपालिकाको बैठकमा पेश गरिनेछ ।

३०२. स्थानीय सञ्चित कोषको आयव्ययको त्रैमासिक शीर्षकगत विवरण तयार गरी सङ्गीय अर्थ मन्त्रालय, प्रदेश अर्थ मन्त्रालय तथा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा पठाइनेछ ।

३०३. प्रत्येक आर्थिक वर्ष समाप्त भएपछि प्रचलित कानून बमेजिम देहायका वार्षिक वित्तीय विवरण तयार गरी सम्बन्धित को.ले.नि.का. र म.ले.प. कार्यालय लगायतका सबै सम्बन्धित निकायमा पेश गरिनेछ—

(क) बिनियोजन खर्चको वित्तीय विवरण

(ख) राजस्व आमदानीको आर्थिक विवरण

(ग) धरौटीको वार्षिक आर्थिक विवरण

(घ) सञ्चित कोष तथा विभिन्न स्थानीय कोषहरूको आर्थिक विवरण

(ङ) जिन्सी मौज्दातको वार्षिक विवरण

(च) प्रतिवढताको वार्षिक विवरण

(छ) भुक्तानी दिन बाँकीको कच्चावारी

३०४. वित्तीय प्रतिवेदन तयार गर्न तोकिएको सफ्टवेयर प्रयोग गरिनेछ ।

३०५. वित्तीय प्रतिवेदन पेश गर्ने सम्बन्धी प्रमुख जिम्मेदारी आर्थिक प्रशासन शाखा प्रमुखको हुनेछ ।

३०६. वित्तीय प्रतिवेदन पेश गर्ने सम्बन्धी कार्यको अनुगमन प्रमुख प्रशासकीय अधिकृत र सुशासन समितिबाट हुनेछ ।

लेखा एकीकरण

३०७. लेखा एकीकरण सम्बन्धमा देहायको नीति अवलम्बन गरिनेछ ।

- ७०५४/१०८
प्रधानमंत्री कार्यालय
कार्यालय
भारत प्रधानमंत्री कार्यालय
वित्त विभाग
- (क) एकीकृत वित्तीय विवरण तयार गरी पेश गरिनेछ ।
३०८. लेखा एकीकरण सम्बन्धमा देहायका जोखिमहरू रहन सक्ने देखिन्छ ।
- (क) एकीकृत वित्तीय विवरण तोकेको ढाँचा र समयमा तयार नगरिनेछ ।
- (ख) एकीकृत वित्तीय विवरणमा सबै कारोबार समावेश नगरिने ।
३०९. लेखा एकीकरण सम्बन्धमा देहायको उपायहरू अवलम्बन गरिनेछ ।
- (क) विनियोजन, राजस्व, धरौटी लगायत सबै कारोबारको प्रतिवेदन समयमा प्राप्त गर्ने व्यवस्था मिलाइनेछ ।
- (ख) कार्यालय र मातहतका निकायको सबै कारोबार समावेश गरी विनियोजन, राजस्व, धरौटी लगायतको एकीकृत वित्तीय विवरण तयार गरिनेछ ।
- (ग) विनियोजन, राजस्व, धरौटी लगायतको वित्तीय विवरण महालेखा नियन्त्रक कार्यालय तथा नगर सभामा पेश गरिनेछ ।
- (घ) विनियोजन, राजस्व, धरौटी लगायत सबै कारोबारको लेखा एकीकरण गर्ने स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुन्न) प्रयोगमा ल्याइनेछ ।
३१०. लेखा एकीकरण सम्बन्धी प्रमुख जिम्मेवारी आर्थिक प्रशासन शाखा प्रमुखको हुनेछ ।
३११. लेखा एकीकरण सम्बन्धमा कार्यको अनुगमन प्रमुख प्रशासकीय अधिकृत र सुशासन समितिबाट हुनेछ ।
लेखा सफ्टवेयर प्रणालीको सञ्चालन तथा सुरक्षा
३१२. लेखा सफ्टवेयर प्रणालीको सञ्चालन तथा सुरक्षा सम्बन्धमा देहायको नीति अवलम्बन गरिनेछ:
- (क) लेखा सफ्टवेयर प्रणाली सञ्चालन तथा सुरक्षाको लागि उचित सुरक्षा प्रवन्ध गरिनेछ ।
३१३. लेखा सफ्टवेयर प्रणालीको सञ्चालन तथा सुरक्षा सम्बन्धमा देहायका जोखिमहरू रहन सक्ने देखिन्छ ।
- (क) सफ्टवेयरको डाटा तथा सूचना सुरक्षा प्रवन्ध नमिलाइने ।
३१४. लेखा सफ्टवेयर प्रणालीको सञ्चालन तथा सुरक्षा सम्बन्धमा देहायको उपायहरू अवलम्बन गरिनेछ ।
- (क) सफ्टवेयर सञ्चालन, नियमन, समस्या समाधान र सुरक्षाको लागि आवश्यक कोठा र सुरक्षाको व्यवस्था गरिनेछ ।
- (ख) सफ्टवेयर सञ्चालनको लागि आवश्यक विज्ञ तथा जनशक्ति र तालिमको व्यवस्था गरिनेछ ।
- (ग) कार्यालय र अन्तर्रातिका निकायमा सफ्टवेयर प्रणाली सञ्चालन गर्ने जिम्मेवार व्यक्ति तोक्ने र यस्तो व्यक्तिलाई प्रणालीमा दर्ता हुने व्यवस्था गरिनेछ ।
- (घ) प्रयोगकर्ता कोड लिने र प्रयोगको लागे राख्ने व्यवस्था गरिनेछ ।
- (ङ) प्रत्येक व्यक्तिको लागि फरक फरक पासवर्ड प्रदान गरिनेछ ।
- (च) सम्बन्धित व्यक्ति सरुवा भई वा विशेष कारण परी प्रणालीको सञ्चालन जिम्मेवार व्यक्ति बाहक अन्यबाट गर्नुपर्ने भाइमा स्वीकृति लिने दिने व्यवस्था गरिनेछ ।
३१५. लेखा सफ्टवेयर प्रणालीको सञ्चालन तथा सुरक्षा सम्बन्धी प्रमुख जिम्मेवारी सूचना प्रविधि अधिकृत र आर्थिक प्रशासन शाखा प्रमुखको हुनेछ ।
३१६. लेखा सफ्टवेयर प्रणालीको सञ्चालन तथा सुरक्षा सम्बन्धी कार्यको अनुगमन प्रमुख प्रशासकीय अधिकृत र सुशासन समितिबाट हुनेछ ।

जनसहभागिता

३१७. नगरपालिकाको कार्यमा जनसहभागिता सुनिश्चित गर्न देहायकै अवलम्बन गरिनेछ ।

- (क) नेपालको संविधानले समानुपातिक समावेशिता र सहभागितामूलक सिद्धान्तको स्पष्ट व्यवस्था गरेकोले पालिकाले साही बमोजिम प्रतिनिधित्वको सुनिश्चित गर्नेछ ।
- (ख) योजनामा जनताको प्रत्यक्ष सहभागिता र स्वामित्व सम्बन्धी व्यवस्था कायम गर्न योजनाको छनौट कार्यमा जनसहभागिता हुने व्यवस्था मिलाइनेछ ।
- (ग) स्थानीय तहले योजना तर्जुमा तथा कार्यान्वयन गर्दा स्थानीय जनता, बुद्धिजीवी, विषय विज्ञ लगायतका सरोकारवालाहरूको सहभागितामा गराइनेछ ।

३१८. नगरपालिकाको कार्यमा जनसहभागिता सुनिश्चित गर्ने सम्बन्धमा देहायका जोखिम रहन सक्नेछन् ।

- (क) समानुपातिक समावेशिता र सहभागितामूलक सिद्धान्तका आधारमा सहभागिता नगराईने ।
- (ख) कानूनले व्यवस्था गरे अनुसार सरोकारवालाहरूको सहभागिता नगराईने ।
- (ग) योजना र कार्यक्रम कार्यान्वयनमा गर्दा ऐनले निर्देश गरे बमोजिम सरोकारवालाहरूको सहभागिता नगरिने ।
- (घ) सहभागिता औपचारिकतामा मात्र सीमित गरिने ।
- (ङ) योजनाको छनौट गर्दा जनताको माग र आवश्यकता तथा जनसहभागिताको आधारमा नगरिने ।
- (च) योजनाको कार्यान्वयनमा सरोकारवालाहरूको सहभागिता नगराईने ।
- (छ) आयोजनाको सञ्चालन, अनुगमन मूल्याङ्कनमा सरोकारवालाहरूलाई सहभागिता नगराउने ।

३१९. नगरपालिकाको कार्यमा जनसहभागिता सुनिश्चित गर्ने सम्बन्धमा देहायका प्रक्रिया अपनाइनेछ ।

- (क) नेपालको संविधानले समानुपातिक समावेशि र सहभागितामूलक सिद्धान्तको स्पष्ट व्यवस्था गरेकोले स्थानीय तहले महिला, दलित र अल्पसंख्यक समुदायबाट समेत प्रतिनिधित्वको सुनिश्चित गरिनेछ ।
- (ख) नगरपालिकाले सरोकारवालाहरूको अधिकतम सहभागिता गराउने नीति र पद्धति अपनाइनेछ ।
- (ग) आयोजनामा जनताको प्रत्यक्ष सहभागिता र स्वामित्व सम्बन्धी व्यवस्था कायम गर्नको लागि आयोजनाको छनौट गर्दा जनताको माग र आवश्यकताको आधारमा गरिने, आयोजनाको सञ्चालन उपभोक्ता समिति मार्फत गर्ने व्यवस्था मिलाइने र आयोजनाको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कनमा जनसहभागिता सुनिश्चित हुने व्यवस्था मिलाइनेछ ।
- (घ) सरोकारवालाहरूको सहभागिताको सुनिश्चित गर्नको लागि अभिमुखिकरण गोष्ठी आदि कार्यक्रम सञ्चालन गरिनेछ ।
- (ङ) सहभागितालाई व्यवहारमा व्यापक रूपमा लागू गरी अर्थपूर्ण बनाइनेछ ।
- (च) आयोजनामा जनताको प्रत्यक्ष सहभागिता र स्वामित्व कायम गर्नको लागि आयोजनाको छनौट गर्दा जनताको माग र आवश्यकताको आधारमा गरिनेछ ।
- (छ) आयोजनाको छनौट गर्दा स्थानीय जनतासँग माग र आवश्यकताबाटे छलफल गरी माग संकलन गरिनेछ । वडाहरूलाई माग संकलनमा सक्रिय बनाइनेछ ।
- (ज) योजना तर्जुमा र कार्यान्वयन गर्दा स्थानीय बुद्धिजीवी, विषय विज्ञ, अनुभवी, पेशाविद्, सीमान्तकृत तथा लोपोन्मुख समुदाय, महिला, बालबालिका, दलित, युवा, अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक लगायतका सरोकारवालाहरूको अधिकलम सहभागिता गराइनेछ ।

- (झ) जनताको आवश्यकता, जनसहभागिता, लागत, प्रतिफलेश्वासिक पक्षको विचार गरी योजनाहरूको प्राथमिकता निर्धारण गरी कार्यान्वयन योग्य उपयुक्त योजना छनोट गरिनेछ ।
- (ज) छनोट गरिने योजनामा जनसहभागिता हुने कुरा सुनिश्चित गरिनेछ ।

३२०. जनसहभागिता प्रवर्द्धन मुख्य जिम्मेवारी निर्वाचित पदाधिकारी र प्रमुख प्रशासकीय अधिकृतको हुनेछ ।

३२१. जनसहभागिता प्रवर्द्धन गर्नेकार्यको अनुगमन जिल्ला समन्वय समिति र संभाले गर्नेछ ।

सार्वजनिक जवाफदेहिता

३२२. सार्वजनिक जवाफदेहिता प्रवर्द्धन गर्न देहायका नीति अवलम्बन गरिनेछ ।

- (क) सर्वसाधारण तथा सरोकारवालाको सरोकार सम्बोधन गर्न सार्वजनिक सुनुवाई तथा गुनासो व्यवस्थापन गरिनेछ ।
- (ख) सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी, उत्तरदायी र जबाफदेही बनाउन सामाजिक परीक्षण र सार्वजनिक परीक्षण संचालन गरिनेछ ।

३२३. सार्वजनिक जवाफदेहिता प्रवर्द्धन गर्ने सम्बन्धमा देहायका जोखिमहरू रहन सक्छन् ।

- (क) प्रदान गरेको सेवा सम्बन्धमा कानुनले तोकेबमोजिम सार्वजनिक सुनुवाई नगरिने ।
- (ख) सेवाग्राहीको गुनासोको उचित व्यवस्थापन र सम्बोधन नगरिने ।
- (ग) कानून बमोजिम सामाजिक परीक्षण र सार्वजनिक परीक्षण कार्यक्रम संचालन नगरिने ।
- (घ) कार्यक्रम गरे पनि औपचारिकतामा सीमित रहन सक्ने ।

३२४. सार्वजनिक जवाफदेहिता प्रवर्द्धन गर्न देहायका प्रक्रियाहरू अवलम्बन गरिनेछ ।

- (क) सामाजिक परीक्षण, सार्वजनिक परीक्षणजस्ता कार्यक्रम अनिवार्य रूपमा गर्ने गराउने कानून व्यवस्था गरिनेछ ।
- (ख) कानून बमोजिम सो सम्बन्धी निर्देशिका तर्जुमा गर्ने र प्रयोगमा ल्याई कार्यक्रम संचालन गर्ने व्यवस्था मिलाइनेछ ।
- (ग) यस्ता कार्यक्रमहरू सञ्चालन गरे पछि सो सम्बन्धी अभिलेख राख्ने र प्रतिवेदन तयार गर्ने व्यवस्था मिलाइनेछ ।
- (घ) सामाजिक परीक्षण तथा सार्वजनिक परीक्षणको आवधिक रूपमा अनुगमन गर्ने व्यवस्था मिलाइनेछ ।
- (ड) पालिकाले सेवाग्राही तथा सरोकारवालाको सरोकार सम्बोधन गर्न कानुनमा तोकिए बमोजिम सार्वजनिक सुनुवाईको व्यवस्था गरिनेछ ।
- (च) कार्यालयको सेवाको गुणस्तर, प्रभावकारीता र कर्मचारीको काम कारबाही सम्बन्धमा सेवाग्राहीको गुनासो सुन्न उजुरी पेटिका, वेभसाइट र टेलिफोन मध्ये कुनै पनि माध्यमबाट गर्न सक्ने व्यवस्था गरिनेछ ।
- (छ) गुनासो सुन्ने जिम्मेवार अधिकारी तोकी गुनासो प्राप्त भएको मितिले चौबीस घन्टाभित्र गुनासो व्यवस्थापनका लागि सुझाव सहित प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्ने व्यवस्था गरिनेछ ।
- (ज) प्राप्त गुनासाहरूको अभिलेखाङ्कन गर्ने व्यवस्था मिलाई निश्चित समय भित्र कार्य टुडग्राउने वा कारबाही गर्ने व्यवस्था गरिनेछ ।
- (झ) गुनासा व्यवस्थापनबाटे अनुगमन गर्ने व्यवस्था समेत मिलाइनेछ ।

३२५. सार्वजनिक जवाफदेहिता प्रबर्द्धन मुख्य जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृतको हुनेछ ।
३२६. सार्वजनिक जवाफदेहिता प्रबर्द्धन गर्ने कार्यको अनुगमन जिल्ला समन्वय समिति र सभाले गर्नेछ ।

प्राप्ति नं १९

लेखापरीक्षण तथा बेरुजु फछ्यौट सम्बन्धी नियमन

आन्तरिक लेखापरीक्षण

३२७. आन्तरिक लेखापरीक्षण सम्बन्धमा देहायको नीति अवलम्बन गरिनेछ ।
- (क) आर्थिक कारोबारको आन्तरिक लेखापरीक्षण गराइनेछ ।
 - (ख) कार्यालयबाट अन्तिम लेखापरीक्षण हुनु अगावै आन्तरिक लेखापरीक्षणबाट निस्केका बेरुजु सम्बन्धमा आवश्यक कारबाही गरी बेरुजु फछ्यौट गरिनेछ ।
३२८. आन्तरिक लेखापरीक्षण सम्बन्धमा देहायका जोखिमहरू रहन सक्ने देखिन्छ ।
- (क) आन्तरिक लेखापरीक्षणको लागि आवश्यक संरचना र जनशक्तिको व्यवस्था नगरिने ।
 - (ख) सबै निकाय र कारोबारको आन्तरिक लेखापरीक्षण नगराउने ।
 - (ग) आन्तरिक लेखापरीक्षणबाट निस्केका बेरुजु अन्तिम लेखापरीक्षण अघि फछ्यौट नगरिने ।
३२९. आन्तरिक लेखापरीक्षण सम्बन्धमा देहायको उपायहरू अवलम्बन गरिनेछ ।
- (क) आन्तरिक लेखापरीक्षणको लागि आवश्यक संरचना र जनशक्तिको व्यवस्था गरिनेछ ।
 - (ख) आन्तरिक लेखापरीक्षकको व्यवस्था नहुँदासम्म को.ले.नि.का.लाई अनुरोध गरी आन्तरिक लेखापरीक्षण गर्ने व्यवस्थामिलाइनेछ ।
 - (ग) सबै निकायको विनियोजन, राजस्व, धरौटीर सञ्चालनमा रहेका सबै कोषहरूको आयव्ययको आन्तरिक लेखापरीक्षण नियमित रूपमा गराइनेछ ।
 - (घ) आन्तरिक लेखापरीक्षकबाट सम्बन्धित कानून वा निर्देशिकामा तोकिएको विधि बमोजिम आर्थिक कारोबारको आन्तरिक लेखापरीक्षण गर्ने गराइनेछ ।
 - (ड) आन्तरिक लेखापरीक्षकलाई लेखापरीक्षणको सर्वमान्य सिद्धान्त अनुसार स्वतन्त्र रूपमा लेखापरीक्षण गरी प्रतिवेदन दिन सक्ने वातावरण मिलाइनेछ ।
 - (च) आन्तरिक लेखापरीक्षण प्रतिवेदनमा समावेश भएका बेरुजुको लगत राख्ने व्यवस्था मिलाइनेछ ।
 - (छ) आन्तरिक लेखापरीक्षण प्रतिवेदन अन्तिम लेखापरीक्षकलाई उपलब्ध गराइनेछ ।
 - (ज) प्रमुख प्रशासकीय अधिकृतले आफू मातहत निकायको आन्तरिक लेखापरीक्षण समयमै भए वा नभएको जाँच गरी आन्तरिक लेखापरीक्षण नगराउने उपर कानून बमोजिम कारबाहीको लागि पेश गरिनेछ ।
 - (झ) आन्तरिक लेखापरीक्षणबाट निस्केका बेरुजु सम्बन्धमा आवश्यक कारबाही गरी अन्तिम लेखापरीक्षण हुनुभन्दा अगावै फछ्यौट गर्ने गराइनेछ ।
 - (ज) विशेष कारण परी अन्तिम लेखापरीक्षण हुनुअघि बेरुजु फछ्यौट गर्न नसकिने अवस्था परेमा फछ्यौट हुन नसकेको स्पष्ट कारण खुलाई अन्तिम लेखापरीक्षक समक्ष जानकारी गराइनेछ ।
 - (ट) आन्तरिक लेखापरीक्षणबाट औल्याईएका बेरुजुको सम्बन्धमा कानून बमोजिमको म्यादभित्र नियमितवा असूल उपर सम्बन्धी कारबाही गरी बेरुजु फछ्यौटको लागि जबाफ तथा प्रमाण पेश गरिनेछ ।

३३८

(७) प्रमुख प्रशासकीय अधिकृतले मातहत निकायमेले आन्तरिक लेखापरीक्षणबाट कायम भएको बेरुजु समयमै फछ्योट भग्ने जिम्मेवार अधिकारीलाई प्रचलित ऐन नियम बमोजिम कारबाही गर्न सिफारिस गरिनेछ ।

३३०. आन्तरिक लेखापरीक्षण गराउने मुख्य जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृतको हुनेछ ।

३३१. नगरपालिका प्रमुखले आन्तरिक लेखापरीक्षण कार्यको अनुगमन गर्नेछ ।

अन्तिम लेखापरीक्षण

३३२. अन्तिम लेखापरीक्षण सम्बन्धमा देहायको नीति अवलम्बन गरिनेछ ।

(क) लेखापरीक्षणको लागि लेखापरीक्षकबाट माग भएको आवश्यक वित्तीय विवरण, कागजात र प्रतिवेदनहरू उपलब्ध गराइनेछ ।

(ख) लेखापरीक्षण सम्पन्न गराउन आवश्यक सहयोग गरिनेछ ।

३३३. अन्तिम लेखापरीक्षण सम्बन्धमा देहायका जोखिमहरू रहन सक्ने देखिन्दू ।

(क) सबै आर्थिक कारोबारको अन्तिम लेखापरीक्षण नगराउने ।

(ख) लेखापरीक्षक समक्ष आवश्यक वित्तीय विवरण, कागजात एवम् प्रतिवेदनहरू उपलब्ध नगराइने ।

(ग) लेखापरीक्षण सम्पन्न गराउन प्रमुख प्रशासकीय अधिकृतबाट आवश्यक सहयोग नहुने ।

(घ) प्रमुख प्रशासकीय अधिकृत लेखापरीक्षण समय र लेखापरीक्षण बैठकमा अनुपस्थित रहने ।

३३४. अन्तिम लेखापरीक्षण सम्बन्धमा देहायको उपायहरू अवलम्बन गरिनेछ ।

(क) प्रत्येक आर्थिक वर्ष समाप्त भए पश्चात निनियोजन, राजस्व, धरौटी तथा अन्य कोषको कानून बमोजिम महालेखापरीक्षकको कार्यालयबाट खटिएका लेखापरीक्षकबाट अन्तिम लेखापरीक्षण गराइनेछ ।

(ख) बजेटमा समावेश भएका बैदेशिक सहायता अन्तर्गत प्राप्त भएको सबै प्रकारको नगदी सहायता रकम वित्तीय विवरणमा समावेश गरी महालेखापरीक्षकको कार्यालयबाट लेखापरीक्षण गराइनेछ ।

(ग) वस्तुगत सहायता प्राप्त भएकोमा मालसामानको मूल्य खुलाई आर्थिक विवरणमा सम्बन्धित कागजात पेश गरी लेखापरीक्षण गराइनेछ ।

(घ) आर्थिक कारोबारसँग सम्बन्धित लेखा, वित्तीय विवरण र कागजात एवम् प्रतिवेदनहरू तयार गरी अन्तिम लेखापरीक्षणको लागि पेश जारिनेछ ।

(ङ) अन्तिम लेखापरीक्षणको क्रममा उपलब्ध गराउनु पर्ने वित्तीय विवरण र प्रतिवेदनहरू सामान्यतया देहाय बमोजिम रहेका छन् ।

अ) विनियोजन, राजश्व, धरौटी, अन्य कोष कारोबारको वित्तीय विवरणहरू,

आ) आन्तरिक लेखापरीक्षण प्रतिवेदन,

इ) खर्चको फौटबारी (म.ले.प.फा.नं. २१०),

ई) बैंक नगदी किताब र बैंक स्टेटमेण्टहरू,

उ) पेशकीको मास्केवारी (म.ले.प.फा.नं. २११),

ऊ) बैंक हिसाब मिलान विवरण (म.ले.प.फा.नं. २१२),

ऋ) भुक्तानी दिन बोकीको कच्चावारी (म.ले.प.फा.नं. २२१),

ल) फछ्योट हुन बाँकी बेरुजुको विवरण,

ए) जिन्सी निरीक्षण प्रतिवेदन,

- २०१५/३८४
- (च) लेखापरीक्षणको सिलसिलामा माग भएको जुनसुकै देखाएको जवाफ एवम् लेखा, विवरण, कागजात, जानकारी उपलब्ध गराउने जिम्मेवारी बहन गरिनेछ ।
- (छ) तोकिएको म्यादभित्र लेखापरीक्षणको प्रश्नको जवाफ वा माग भएको विवरण वा कागजात पेश गर्न नसकिने भएमा कारण सहित स्थाद थपको लागि अनुरोध गरी लेखापरीक्षकद्वारा दिइएको थप समयभित्र पेश गरिनेछ ।
- (ज) लेखापरीक्षणबाट माग भएको लेखा, कागजात वा जानकारी पेश गर्न नसकेको कारणबाट कायम भएको बेरुजु वा कैफियत वा जरिवाना प्रति सम्बन्धित अधिकृत वा कर्मचारी नै जिम्मेवार हुनेछ ।
- (झ) प्रमुख प्रशासकीय अधिकृत, आर्थिक शाखा प्रमुख तथा कर्मचारी लेखापरीक्षणको अवधिमा आफ्नो कार्यस्थलमा उपस्थिति भई लेखापरीक्षण सम्पन्न गर्न गराउन आवश्यक सहयोग गरिनेछ ।
- (ञ) लेखापरीक्षणको सिलसिलामा लेखापरीक्षकद्वारा आयोजना हुने आरम्भ बैठक तथा बहिर्गमिन बैठकमा अनिवार्य रूपमा उपस्थित भई जानकारी दिने र विषय स्पष्ट पारिनेछ ।
- (ट) लेखापरीक्षणको सिलसिलामा लेखापरीक्षण टोलीले कुनै कार्यको स्थलगत अवलोकनको लागि अनुरोध गरेमा सो समेतको प्रवन्ध गरिनेछ ।

३३५. अन्तिम लेखापरीक्षण गराउने मुख्य जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृतको हुनेछ ।

३३६. नगरपालिका प्रमुखले गराउने अन्तिम लेखापरीक्षण कार्यको अनुगमन गर्नेछ ।

सम्परीक्षण तथा बेरुजु फछ्यौट

३३७. सम्परीक्षण तथा बेरुजु फछ्यौट सम्बन्धमा देहायको नीति अवलम्बन गरिनेछ ।

(क) लेखापरीक्षण हुँदा औल्याइएको बेरुजु छलफल एवम् फस्यौटका लागि सभामा पेश गरिनेछ ।

३३८. सम्परीक्षण तथा बेरुजु फछ्यौट सम्बन्धमा देहायका जोखिमहरू रहन सक्ने देखिन्छ

(क) प्र्याप्त प्रमाणिना सभाबाट बेरुजु फछ्यौट हुने ।

(ख) म.ले.प. बाट बेरुजु फछ्यौटको लगत कट्टा नहुने ।

(ग) सम्बन्धित कर्मचारीले बेरुजु फछ्यौटको कार्य नग्ने

(घ) आर्थिक कारोबारमा संलग्न अधिकारीबाट कानून बमोजिम बेरुजु फछ्यौटको जिम्मेवारी निर्वाह नहुने ।

३३९. सम्परीक्षण तथा बेरुजु फछ्यौटसम्बन्धमा देहायको उपायहरू अवलम्बन गरिनेछ ।

(क) प्रमुख प्रशासकीय अधिकृतले लेखापरीक्षण हुँदा औल्याइएको बेरुजु फछ्यौटको जिम्मेवारी बहन गर्नु पर्नेछ ।

(ख) बेरुजु फछ्यौटको लागि कार्य योजना बनाई कार्य गरिनेछ ।

(ग) लेखा उत्तरदायी अधिकृतले भहालेखापरीक्षकको कार्यालयबाट लेखापरीक्षण हुँदा औल्याइएको बेरुजु सम्बन्धमा तोकेको म्यादभित्र बेरुजु जवाफ वा फछ्यौट वा सम्परीक्षण गराउने व्यवस्था मिलाइनेछ

३४०. प्रचलित कानून अनुसार प्रमुख प्रशासकीय अधिकृतले लेखापरीक्षण प्रतिवेदनमा औल्याइएको बेरुजु फछ्यौटको निम्न उत्तरदायित्व वहन गर्नेछ

(क) बेरुजु असुल फछ्यौट तथा नियमित गरिनेछ ।

(ख) असूल गर्नुपर्ने तथा तिर्नु बुझाउनु पर्ने बेरुजुको हकमा कारोबारमा संलग्न पदाधिकारीसँग आवश्यक विवरण वा स्पष्टीकरण लिई फछ्यौट गरिनेछ ।

- ७/१८२०८५
प्रायोगिक
- (ग) जानजान वा लापरवाहीसाथ कारोबार गरी हानी प्रौद्योगिक सम्बन्धमा भएको देखिएमा त्यस्तो रकम जिम्मेवार व्यक्तिबाट असूल गरिनेछ ।
- (घ) लेखापरीक्षण हुँदा सरकारी नगदी वा जिन्सी मालसामानको लगत राख्न छुट भएको वा सरकारी हानी नोकसानी भएको भन्ने सूचना प्राप्त भएमा त्यस्तो हानी नोकसानी भएको रकम असूल गरी कसूरको मात्रा अनुसार कानून बमोजिम कारबाही गर्ने वा कारबाहीको सिफारिस गरिनेछ ।
- (ड) असूल उपर गर्नुपर्ने र तिर्नु बुझाउनु पर्ने भनी औल्याइएका बेरुजु बाहेक प्रचलित कानून बमोजिम रीतसम्म नपुगेको तर सरकारी नगदी जिन्सीको हानी नोकसानी नभएको बेरुजुको हकमा खर्च नियमित गराउन अधिकार प्राप्त अधिकारी समक्ष पेश गरिनेछ ।
- (च) कानूनको रीत नपुगी अनियमित भएको तर जाँचयुझ गर्दा सरकारी हानी नोकसानी नभएको भनी ठहर भएको बेरुजु सम्बन्धमा नियमित गराई फछ्यौट गर्ने प्रचलित कानून बमोजिम आवश्यक स्वीकृति लिइनेछ ।
- (छ) प्रमुख प्रशासकीय अधिकृतले बेरुजु नियमित गर्ने सम्बन्धमा कुनै कार्यालय वा अधिकारी वा सम्बन्धित व्यक्तिसँग बुझन आवश्यक भएका बुझी मात्र नियमितको प्रक्रिया अघि बढाउनेछ ।
- (ज) पेशकी बेरुजुको हकमा पेशकी लिने सम्बन्धित बाट फछ्यौट गरिनेछ ।
- (झ) महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा औल्याइएका बेरुजुहरूको सम्बन्धमा नगर सभामा सम्परीक्षण गराई लगात कट्टाका लागि महालेखापरीक्षकको कार्यालयमा पठाइनेछ ।
- (ञ) बेरुजु फछ्यौट गर्ने गराउने कार्यमा लेखा समितिलाई सक्रिय बनाइनेछ ।
३४१. सम्परीक्षण तथा बेरुजु फछ्यौट गराउने मुख्य जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृतको हुनेछ ।
३४२. नगरपालिका प्रमुखले सम्परीक्षण तथा बेरुजु फछ्यौट गर्ने गराउने कार्यको अनुगमन गर्नेछ ।
बेरुजुको लगत र प्रगति विवरण
३४३. बेरुजुको लगत र प्रगति विवरण सम्बन्धमा देहायको नीति अवलम्बन गरिनेछ ।
- (क) बेरुजुको लगत अध्यावधिक रूपमा राख्ने व्यवस्था मिलाइनेछ ।
- (ख) बेरुजु फछ्यौटको प्रगति विवरण आवधिक रूपमा तयार गरी सभामा पेशगरिनेछ ।
- (ग) कारोबारमा संलग्न पदाधिकारीले जिम्मेवारीबाट अलग हुँदा बेरुजु फछ्यौटको विवरण बरबुझारथ गर्ने व्यवस्था गरिनेछ ।

३४४: बेरुजूको लगत र प्रगति विवरण सम्बन्धमादेहायका जोखिमहरू रहन सक्ने देखिन्छ ।

- (क) बेरुजुको लगत नराखिने एवम् अध्यावधिक नगरिने ।
- (ख) बेरुजु फछ्यौटको प्रगति विवरण तोकिएको ढाँचा र समयमा तयार नगरिने ।
- (ग) बेरुजु फछ्यौट नगरी रमाना वा अवकाश लिनसक्ने ।
- (घ) जिम्मेवारीबाट अलग हुँदा बरबुझारथ नगर्ने ।

३४५. बेरुजूको लगत र प्रगति विवरण सम्बन्धमा देहायको उपायहरू अवलम्बन गरिनेछ ।

- (क) लेखापरीक्षण प्रतिवेदनमा औल्याएका बेरुजु र बेरुजु फछ्यौटको लगत राख्ने व्यवस्था गरिनेछ ।
- (ख) आन्तरिक तथा अन्तिम लेखापरीक्षणको बेरुजुको लगत अलग अलग राखिनेछ ।
- (ग) लेखापरीक्षणबाट कायम भएको चालू वर्षको र विगत वर्षको फछ्यौट भएको र फर्दिन बाँकी बेरुजू रकम समेत खुलाई मासिक, अर्ध वार्षिक, वार्षिक प्रगति प्रतिवेदन तयार गरिनेछ ।
- (घ) बेरुजु फछ्यौटको प्रगति विवरण तोकिएको ढाँचा र समयमा तयार गरिनेछ ।

- (ङ) प्रमुख प्रशासकीय अधिकृतले वेरुजु फछ्यौटको प्रगति विवरण नेपाल/नगर सभामा पेश गरी छलफल गराई आवश्यक निर्णयर निर्देशन कार्यान्वयन गर्नेछ।
 - (च) वेरुजुको लगत राखे कार्य सूचनाप्रविधि प्रणालीमा आधारितवनाइनेछ ।
 - (छ) कारोवारमा संलग्न पदाधिकारी सरुवा, बढुवा वा अन्य कारणले जिम्मेवारीबाट अलग हुँदा, वेरुजु फछ्यौट गराएर मात्र रमाना दिइनेछ ।
 - (ज) तत्कालै वेरुजु फछ्यौट गर्ने गराउन नसकिने हकमा सम्बन्धित व्यक्तिबाट लेखापरीक्षणबाट देखिएका कैफियत सम्बन्धमा जवाफ प्रतिक्रिया लिएर मात्र रमाना दिइनेछ ।
 - (झ) साविकका जिम्मेवार अधिकारी र आर्थिक कारोवारमा संलग्न पदाधिकारी वेरुजु फछ्यौट नहुँदै सरुवा, बढुवा वा अन्य कारणले कार्यालयमा नरहने भएमा वेरुजु फछ्यौट सम्बन्धी कागजात हालको जिम्मेवार व्यक्तिलाई हस्तान्तरण गरी हालको अधिकारीले जिम्मेवारी बहन गर्नेछ ।
३४६. वेरुजूको लगत र प्रगति विवरण तयार गर्ने गराउने मुख्य जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृतको हुनेछ ।
३४७. नगरपालिका प्रमुखले वेरुजूको लगत र प्रगति तयार गर्ने गराउने कार्यको अनुगमन गर्नेछ ।

पारच्चना ३०

आन्तरिक नियन्त्रण प्रणालीको अनुगमन सम्बन्धी व्यवस्था

आन्तरिक नियन्त्रण प्रणाली अनुगमन समिति

३४८. आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी कार्यान्वयन गरी आर्थिक कारोवार सम्बन्धी जोखिमको न्यूनीकरण गर्ने प्रचलित कानून तथा अन्तर्राष्ट्रीय असल अभ्यास बमोजिम अनुगमनको व्यवस्था गर्ने पालिकामा देहाय बमोजमको पदाधिकारीहरू रहेको आन्तरिक नियन्त्रण प्रणाली अनुगमन समिति रहनेछ:
- क) नगर प्रमुख-संयोजक
 - ख) नगर उपप्रमुख- सदस्य
 - ग) सुशासन समितिको प्रमुख- सदस्य
 - घ) कार्यपालिकाको सदस्यमध्ये कम्तिमा १ जना महिला सहित प्रमुख निर्वाचित भएको राजनीतिक दल भन्दा अन्य दलको १ जना सदस्य गरी कार्यपालिकाले तौकेका २ जना- सदस्य
 - ड) प्रमुख, आर्थिक प्रशासन शाखा- सदस्य
 - च) आन्तरिक लेखापरीक्षक- सदस्य सचिव

बैठकमा आमन्त्रण गर्न सक्ने

३४९. समितिको संयोजकले आवश्यकतानुसार अन्य पदाधिकारी एवम् विज्ञालाई समितिको बैठकमा आमन्त्रण गर्न सक्नेछ ।

आन्तरिक नियन्त्रण प्रणाली अनुगमन समितिले प्रतिवेदन पेश गर्नुपर्ने

३५०. आन्तरिक नियन्त्रण प्रणाली अनुगमन समितिले देहायका विषयमा नियमित रूपमा अनुगमन गरी सुधार गर्नुपर्ने देखिएका विषयमा आफ्नो सुझाव सहित त्रैसासिक रूपमा कार्यपालिकामा प्रतिवेदन पेश गर्नुपर्ने छ:
- क) आन्तरिक नियन्त्रण प्रणालीको कार्यान्वयन अवस्था,
 - ख) वित्तीय जोखिम न्यूनीकरण गर्ने गरिएको प्रवन्ध,
 - ग) तयार भएका वित्तीय विवरणको विश्वसनीयता,

- ०५८८
- मुख्यमन्त्री कार्यपालिका का अधिकार
भौतिक भवन भवन
भौतिक भवन भवन
- घ) बेरुजु फल्ट्यौट्को प्रगति,
 - ड) नीति, कानून, मापदण्डको परिपालना,
 - च) कार्यालयबाट सम्पादित कार्यको दश्ता एवम् प्रभावकारिता,
 - छ) निकायगत अन्तरसम्बन्ध र समन्वय,
 - ज) दण्ड र पुरस्कार नीतिको पर्यासता,
 - झ) समितिले आवश्यक देखेका अन्य विषयहरू ।

वडास्तरीय आन्तरिक नियन्त्रण प्रणाली अनुगमन समिति:

३५१. वडा कार्यालयबाट सञ्चालन हुने विकास निर्माण तथा सेवा प्रवाह प्रभावकारी भए नभएको अनुगमन गर्न वडा तहमा देहाय बमोजिमको वडा स्तरीय आन्तरिक नियन्त्रण प्रणाली अनुगमन समिति रहने छः

- (क) वडाध्यक्ष- संयोजक
- (ख) महिला वडासदस्य १ जना-सदस्य
- (ग) वडासचिव- सदस्य सचिव

समितिको संयोजकले आवश्यकतानुसार अन्य पदाधिकारी एवम् विज्ञलाई समितिको बैठकमा आमन्त्रण गर्न सक्नेछ ।

३५२. वडास्तरीय आन्तरिक नियन्त्रण प्रणाली अनुगमन समितिले आफूले सम्पादन गरेको कार्य र सुधारका विषयमा आवश्यक सुझाव सहितको प्रतिवेदन चौमासिकरूपमा आन्तरिक नियन्त्रण प्रणाली अनुगमन समितिसमक्ष पेश गर्नुपर्नेछ । यसरी प्राप्त भएको प्रतिवेदनमा उल्लेख भएका विषयहरू भएये आन्तरिक नियन्त्रण प्रणाली अनुगमन समितिले उचित ठहराएका विषयहरू आफ्नो प्रतिवेदनमा समावेश गर्नेछ ।

३५३. वडास्तरीय आन्तरिक नियन्त्रण प्रणाली अनुगमन समितिले अनुगमन गर्दा देहायका विषयमा केन्द्रितहुनुपर्नेछः

- (क) आन्तरिक नियन्त्रण प्रणालीको कार्यान्वयन अवस्था,
- (ख) वित्तीय जोखिम न्यूनीकरण गर्न गरिएको प्रवन्ध,
- (ग) बेरुजु फल्ट्यौट्को प्रगति,
- (घ) नीति, कानून, मापदण्डको परिपालना,
- (ड) कार्यालयबाट सम्पादित कार्यको दश्ता एवम् प्रभावकारिता,
- (च) निकायगत अन्तरसम्बन्ध र समन्वय,
- (छ) दण्ड र पुरस्कार नीतिको पर्यासता,
- (ज) समितिले आवश्यक देखेका अन्य विषयहरू ।

३५४. आन्तरिक नियन्त्रण प्रणाली अनुगमनका लागि प्रयोग गरिने ढाँचा अनुसूची (१) मा तोकिए बमोजिम हुनेछ

३५५. आन्तरिक नियन्त्रण प्रणाली अनुगमन समितिको बैठक सम्बन्धी व्यवस्था देहाय बमोजिम हुनेछः

- (क) आन्तरिक नियन्त्रण प्रणाली अनुगमन समितिको बैठक संयोजकले बोलाउनेछ ।
- (ख) यस्तो बैठक एक आर्थिक बर्षमा कम्तिमा चार पटक बस्नेछ साथै एक बैठक र अर्को बैठकबीचको समय तीन महिनाभन्दा बढी नहुने गरी आयोजना गर्नुपर्नेछ ।
- (ग) वडास्तरीय आन्तरिक नियन्त्रण प्रणाली अनुगमन समितिको बैठक द्वैमासिक रूपमा बस्नेछ ।
- (घ) समितिको निर्णय सबैसमितिको आधारमा हुनेछ ।
- (ड) सर्वसम्मति कायम हुन नसकेसा बहुमतद्वारा समितिको निर्णय हुनेछ ।
- (च) समितिको निर्णय संयोजकले प्रभागित गर्नेछ ।

३५६

(छ) बैठकको निर्णय पुस्तिका तयार गरी सुरक्षित राखे, प्रतिवेदनमा र समितिको निर्णय कार्यान्वयनका लागि समन्वय गर्ने जिम्मेवारी सदस्य सचिवको हुनेछ ।

आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धी तालिम र क्षमता विकास

३५६. आन्तरिक नियन्त्रण प्रणालीको कार्यान्वयनको लागि पदाधिकारी एवम् कर्मचारीहरूको क्षमता विकासका लागि आवश्यक तालिमको व्यवस्था गरिनेछ ।

(ज) यो प्रणाली कार्यान्वयनको लागि सूचना एवम् तथ्याङ्क सङ्कलन, विशेषण एवम् प्रतिवेदनको निमित्त सूचना प्रविधिको प्रयोग गर्न सकिनेछ ।

(झ) तालिम र क्षमता विकासआवश्यक स्रोत वार्षिक कार्यक्रम तथा बजेटमा समावेश गर्ने दायित्व कार्यपालिकाको हुनेछ ।

(ञ) नगरपालिकाले यस कार्यकालागि अन्य संस्था वा निकायको सहयोग समेत प्राप्त गर्न सक्नेछ ।

आन्तरिक नियन्त्रण प्रणाली कार्ययोजनाको ढाँचा

३५७. नगर वा नगरपालिकाले देहाय बमोजिमको ढाँचामा आन्तरिक नियन्त्रण प्रणाली कार्ययोजना तयार गरी सोको यस निर्देशिकामा उल्लेख भए बमोजिम आवधिक अनुगमन गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।

(क) निकायको नाम र ठेगाना

(ख) निकायको मूल उद्देश्य

सिनं.	कृयाकलापको विवरण	अन्तरनिहीत जोखिमहरू	नियन्त्रणका कृयाकलाप र प्रक्रिया	जिम्मेवार व्यक्ति वा निकाय	संचार र समन्वय	अनुगमन एवं मूल्यांकन
१	२	३	४	५	६	७
	यस खण्डमा मूल उद्देश्य हासिल गर्न संचालन गरिने प्रत्येक प्रभुख कृयाकलापहरूमा अन्तरनिहीत अडचन फुकाउने प्रयोजनका लागि कार्यपालिकाले यस निर्देशिकामा आवश्यकता अनुसार धपघट, व्याख्या, संशोधन वा हेरफेर गर्न सक्नेछ ।	यस संचालन गरिने प्रत्येक प्रभुख कृयाकलापहरूमा अन्तरनिहीत जोखिमहरूका लागि के कस्ता नियन्त्रण उपायहरू हुन सक्छन् सो उल्लेख गर्ने	पहिचान गरिएका हरेक जोखिमहरूका लागि के कस्ता नियन्त्रण उपायहरू हुन सक्छन् सो उल्लेख गर्ने			

नोट: यो ढाँचामा निकायगत कामको प्रकृति अनुरूप आवश्यक महलहरू थपघट गर्न सकिनेछ ।

३५८. थपघट र हेरफेर: यस निर्देशिकाको कार्यान्वयनको क्रममा कुनै बाधा अवरोध र अस्पष्टता भएमा त्यस्तो बाधा अडचन फुकाउने प्रयोजनका लागि कार्यपालिकाले यस निर्देशिकामा आवश्यकता अनुसार धपघट, व्याख्या, संशोधन वा हेरफेर गर्न सक्नेछ ।

३५९. प्रचलित कानून बमोजिम हुने: यस निर्देशिकाको कुनै प्रावधान प्रचलित कानून बमोजिम एवम् स्थानीय सरकार सञ्चालन ऐन, २०७४ संग बाझिएमा बाझिएको हस्ताक्षर अमान्य हुनेछ ।



८ जुलाई
नवाचालिकाका कार्यालय

अनुसूची — १ भौतिक सम्बन्धीय

परिच्छेद ५, दफा ५० (छ) सँग सम्बन्धित

आन्तरिक नियन्त्रण अनुगमन परीक्षण सूची

- (क) अनुगमन गरेको कार्यालय / वडा कार्यालय/आयोजनाको नाम:
- (ख) अनुगमन गरेको मिति:.....
- (ग) अनुगमन गर्ने पदाधिकारी/समिति

क्र.सं.	प्रश्नकहरूको विवरण
१	सङ्गठन तथा व्यवस्थापन सम्बन्धी अध्ययन गरेको छ छैन/? (क) छ (ख) छैन (ग) आंशिक मात्र गरेको • गरेको भए अध्ययन गरेको मिति.....
२	सङ्गठन तथा व्यवस्थापन प्रतिवेदन स्वीकृत गरेको छ छैन/? (क) छ (ख) छैन • गरेको भए स्वीकृत मिति.....
३	कार्यालयले सबै पदहरूको काम, कर्तव्य, उत्तरदायित्व, अधिकार स्पष्ट रूपमा उल्लेख गरेको कार्यविवरण तयार गरी कर्मचारीलाई उपलब्ध गराइएको छ छैन/? (क) छ (ख) छैन (ग) आंशिक छ • कार्यविवरण उपलब्ध गरिएको र आशी के गरेको भए पुष्टी गर्ने कागजात
४	कार्यालय कर्मचारीको हाजिरी नियन्त्रण व्यवस्था लागू गरेको र काम विशेषले बाहिर जाँदा पुस्तिका राख्ने गरेको छ छैन/? (क) छ (ख) छैन • गरेको भए सो कुरा पुष्टी गर्ने पुस्तिका.....
५	कार्यालयले परिसरभित्र सबैले देखे उपयुक्त ठाउँमा नागरिक बडापत्र राखेको छ छैन/? बडापत्रमा पालिकाले प्रदान गर्ने सबै सेवा सम्बन्धी व्यहोराहरु खुलाएको छ छैन/? (क) छ (ख) छैन (ग) आंशिक छ • नागरिक बडापत्र राखेको स्थान र व्यहोरा अवलोकन गरेको प्रमाण सम्बन्धी व्यहोरा.....
६	क (कार्यालयले सेवा दिवा सेवाग्राहीप्रति देहाय बमोजिमको दायित्व र सेवा व्यवस्थापन गर्ने कार्य गरेको छ छैन/? (क) छ (ख) छैन (ग) आंशिक गरेको (क) सूचना पाटी र हेल्पडेक्स वा सोधपुछु काउन्टरको व्यवस्था छछैन (ख) पहिलो आउने सेवाग्राहीलाई पहिलो सेवा दिने व्यवस्था लागू गरेको छ.....छैन (ग) उजुरी पेटिका वा गुनासो राखे व्यवस्था छ....छैन
७	महत्वपूर्ण निर्णय तथा सूचना सखेकारबालालाई वेभसाइट मार्फत जानकारी गराउने व्यवस्था गरेको छ छैन/? (क), ऐन कानन, मापदण्ड, बजेट तथा कार्यक्रम, सभा र कार्यपालिकाका निर्णय तथा प्रगति प्रतिवेदन राखे गरेको ।

८ जुलाई
नवाचालिका



	(ख) ऐन, कानून, मापदण्ड, बजेट तथा कार्यक्रम भाव राखे गरेको छ छैन/? (क) पूर्णरूपमा गर्ने गरेको छ ख (आंशिक रूपमा गर्ने गरेको छ) (ग) (गरेको छैन • अवस्था पुष्टी गर्ने संक्षिप्त व्यहोरा.....
८	नगरपालिकाले न्याय निरोपण गर्ने कार्य तोकिएको अवधि भित्र गर्ने गरेको छ छैन/? (क) पूर्णरूपमा गर्ने गरेको छ ख (आंशिक रूपमा गर्ने गरेको छ) (ग) (गरेको छैन • अवस्था पुष्टी गर्ने संक्षिप्त व्यहोरा.....
९	नगरपालिकाले सामाजिक सुरक्षा भत्ता तोकेको समय र माइमबाट वितरण गर्ने व्यवस्था मिलाएको छ/ छैन ? (क) छ (ख) छैन (ग) आंशिक मात्र गरेको • अवस्था पुष्टी गर्ने संक्षिप्त व्यहोरा.....
१०	नगरपालिकाले उपलब्ध गराउने विभिन्न किसिमका सेवाहरु नियमित रूपमा उपलब्ध गराउन सम्बन्धित पदाधिकारीको अनुपस्थितिमा बैंकलिपक व्यवस्था मिलाएको छ छैन/? (क) छ (ख) छैन (ग) आंशिक मात्र गरेको • अवस्था पुष्टी गर्ने संक्षिप्त व्यहोरा.....
११	भवनको नक्सा पास गर्न लाग्ने समय निर्धारण गरी सोको पालना गर्ने व्यवस्था गरेको छ छैन/? (क) छ (ख) छैन (ग) आंशिक मात्र गरेको • अवस्था पुष्टी गर्ने संक्षिप्त व्यहोरा.....
१२	प्रमुख प्रशासकीय अधिकृतले कार्यालय र अन्तर्गतको प्रत्येक आर्थिक वर्षमा कम्तीमा एक पटक आफैले वा आफूले अछितयार सुम्पेको कर्मचारीद्वारा अनिवार्य रूपमा निरीक्षण गरेको वा गराएको छ छैन/? (क) छ (ख) छैन (ग) आंशिक मात्र गरेको • अवस्था पुष्टी गर्ने संक्षिप्त व्यहोरा.....
१३	संकलन गरेको राजनीतिकम तोकिएको समयमा बैड़मा दाखिला गर्ने प्रणाली वा व्यवस्था लागू गरेको छ/ छैन ? (क) छ (ख) छैन (ग) आंशिक मात्र गरेको • अवस्था पुष्टी गर्ने संक्षिप्त व्यहोरा.....
१४	आर्थिक वर्षको राजनीतिकम तोकिएको समयमा बैड़मा दाखिला गर्ने प्रणाली वा व्यवस्था लागू गरेको छ छैन/? (क) छ (ख) छैन • अवस्था पुष्टी गर्ने संक्षिप्त व्यहोरा.....
१५	विकास योजनाको बजेट तथा कार्यक्रम तर्जुमा गर्दा तोकिए बमोजिम योजनाहरु प्राथमिकीकरण गर्ने व्यवस्था लागू गरेको छ छैन/? (क) छ (ख) छैन (ग) आंशिक मात्र गरेको • अवस्था पुष्टी गर्ने संक्षिप्त व्यहोरा.....
१६	वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्दा तोकिए बमोजिम सरोकारवालाहरुको सहभागिता गर्ने व्यवस्था गरेको छ छैन/? (क) छ (ख) छैन (ग) आंशिक मात्र गरेको • अवस्था पुष्टी गर्ने संक्षिप्त व्यहोरा.....
१७	अधिकार प्राप्त अधिकारीबाट मात्र खर्च गर्ने आदेश दिने र खर्च स्वीकृति गर्ने व्यवस्था लागू गरेको


प्राप्ति नं. १०८५

कार्यालयिकाको कार्यालय
कार्यालय प्रदेश भाग
कार्यालय प्रदेश नगरपालिका

प्राप्ति नं. १०८५

	छ छैन/? (क) छ (ख) छैन (ग) आंशिक मात्र गरेको • अवस्था पुष्टी गर्ने संक्षिप्त व्यहोरा.....
१८	सबारी साधन मर्मत तथा ईन्धन खर्चको लग बुक राख्ने गरेको छ छैन/? (क) छ (ख) छैन (ग) आंशिक मात्र गरेको • अवस्था पुष्टी गर्ने संक्षिप्त व्यहोरा.....
१९	तालिम, सेमिनार, गोष्ठी, आदि सम्बन्धी खर्च गर्दा लागत अनुमान स्वीकृत गर्ने र भुक्तानी गर्नु अघि प्रतिवेदन पेश गर्ने व्यवस्था छ छैन/? (क) छ (ख) छैन (ग) आंशिक मात्र गरेको • अवस्था पुष्टी गर्ने संक्षिप्त व्यहोरा.....
२०	विकास निर्माण सम्बन्धी कार्यको सम्झौताभा तोकिए बमोजिम सरोकारवालाहरुको लागत सहभागिताको रकम वा श्रमदान व्यहोरिएको छ छैन/? (क) छ (ख) छैन (ग) आंशिक मात्र गरेको • अवस्था पुष्टी गर्ने संक्षिप्त व्यहोरा.....
२१	खर्च लेखदा कानून बमोजिम धरौटी, पेशकी र कर कट्टी गरेर सात्र भुक्तानी दिएको छ छैन/? (क) छ (ख) छैन (ग) आंशिक मात्र गरेको • अवस्था पुष्टी गर्ने संक्षिप्त व्यहोरा.....
२२	पेशकी दिंदा पेशकी आवश्यकताको जाँच गरी सोको आधारमा आवश्यक रकम मात्र पेशकी दिने व्यवस्था गरेको छ छैन/? (क) छ (ख) छैन (ग) आंशिक मात्र गरेको • अवस्था पुष्टी गर्ने संक्षिप्त व्यहोरा.....
२३	पेशकी दिएको रकम तोकिएको समयभित्र फल्योट नगरी पेशकी बाँकी राखेको छ छैन/? (क) छ (ख) छैन (ग) आंशिक मात्र गरेको • अवस्था पुष्टी गर्ने संक्षिप्त व्यहोरा.....
२४	नियमित रूपमा बैंक स्टेटमेण्ट प्राप्त गरी बैंक हिसाब र कार्यालय हिसावसँग भिडान एवम समायोजन गरेको छ छैन ? (क) छ (ख) छैन • अवस्था पुष्टी गर्ने संक्षिप्त व्यहोरा.....
२५	कर्मचारीको तलवी प्रतिवेदन पारित भएको छ छैन/? (क) छ (ख) छैन • अवस्था पुष्टी गर्ने संक्षिप्त व्यहोरा.....
२६	खरिद एकाइको गठन र खरिद सम्बन्धी कार्यका लागि जिम्मेवार कर्मचारी तोकेको छ छैन/? (क) छ (ख) छैन (ग) आंशिक मात्र तोकेको • अवस्था पुष्टी गर्ने संक्षिप्त व्यहोरा.....
२७	खरिद कानून बमोजिम वार्षिक खरिद योजना तथा खरिद गुरुयोजना तोकेको ढाँचामा तयार गरेको छ छैन/?

	(क) छ (ख) छैन (ग) आंशिक मात्र गरेको (घ) बनाउन नपर्ने अवस्था पुष्टी गर्ने संक्षिप्त व्यहोरा.....
२८	आर्थिक वर्षको बजेटले नखान्ने गरी दायित्व सिर्जना गरेको छ छैन/? (क) छ (ख) छैन • छैन भने आर्थिक वर्षको भुक्तानी दिन बाँकीको विवरण वा भुक्तानी दिन बाँकी विलहरु परीक्षण गर्दा देखिएको व्यहोरा.....
२९	विपद् ब्यवस्थापन समिति, वडास्तरीय विपद् ब्यवस्थापन समितिहरु गठन गरेको र सो समितिहरु क्रियाशील रहेको छ छैन/? (क) छ (ख) छैन (ग) आंशिक मात्र गरेको • आंशिक छ भने सो पुष्टी गर्ने गठनको निर्णय र बैठक बसेको माइन्यूट परीक्षणबाट देखिएको व्यहोरा.....
३०	वि पद् ब्यवस्थापन गर्नमा प्रयोग हुने वारूणयन्त्र एम्बुलेन्स र उपकरण उचित मर्मत सम्भा र गरी चालू हालतमारखेको छ छैन/? (क) छ (ख) छैन (ग) आंशिक मात्र गरेको • अवस्था पुष्टी गर्ने संक्षिप्त व्यहोरा.....
३१	वर्षमा कम्ती मा एक पटक जि न्सी सामान तथा सम्पत् तिको निरीक्षण गराई प्रति वेदन तयार गरेको छ छैन/? (क) छ (ख) छैन • अवस्था पुष्टी गर्ने संक्षिप्त व्यहोरा.....
३२	आफ्नो स्वामित्वमा रहेको घर जग्गा तथा पर्ती ऐलानी र सावजनि क जग्गा एवम पुँजीगत सम्पत्तिको हानी जोकसानी नहुने गरी अध्यावधिक लगत राखी संरक्षणको ब्यवस्था गरेको छ छैन/? (क) छ (ख) छैन (ग) आंशिक मात्र गरेको • अवस्था पुष्टी गर्ने संक्षिप्त व्यहोरा.....
३३	विनि योजन, राजस्व, धरौटी, जि न्सी र अन्य आद्वा जी खर्चको लेखा महालेखा परीक्षकको कार्या लयबाट स्वीकृत ढाँचाभा राखेको छ छैन/? (क) छ (ख) छैन (ग) आंशिक मात्र राखेको • अवस्था पुष्टी गर्ने संक्षिप्त व्यहोरा.....
३४	आर्थिक कारोबारको आन्तरिक लेखापरीक्षण गर्न आन्तरिक लेखापरीक्षकको ब्यवस्था गरी नियमित रूपमा लेखापरीक्षण गराएको छ छैन/? (क) छ (ख) छैन (ग) आंशिक मात्र गराएको • अवस्था पुष्टी गर्ने संक्षिप्त व्यहोरा.....
३५	विनियोजन, राजस्व, धरौटी र अन्य कोषको अन्ति र लेखापरीक्षण महालेखा परीक्षकको कार्या लयबाट गराएको छ छैन/? (क) छ (ख) छैन (ग) आंशिक मात्र गराएको • अवस्था पुष्टी गर्ने संक्षिप्त व्यहोरा.....
३६	विनियोजन, राजस्व, धरौटी र अन्य कोषको आर्थिक वित्तीय विवरण तयार गरेको र तोकेको समयभित्रको.



	<p>सम्बन्धित निकायमा पठाएको छ कि छैन ?</p> <p>(क) छ (ख) छैन (ग) आंशिक मात्र पठाएको</p> <p>•अवस्था पुष्टी गर्ने संक्षिप्त व्यहोरा.....</p>
३७	<p>विनि योजन, राजधानी र अन्य कोषको वार्षिक वित्तीय विवरण तयार गरेको र तोकेको समयभित्र सम्बन्धित निकायमा पठाएको छ कि छैन ?</p> <p>(क) छ (ख) छैन (ग) आंशिक मात्र पठाएको</p> <p>•अवस्था पुष्टी गर्ने संक्षिप्त व्यहोरा.....</p>
३८	<p>आन्तरिक तथा अन्तिम लेखापरीक्षणबाट कायम भएको बेरुजुको लगत राख्ने तथा लगत अध्यावधिक गर्ने व्यवस्था गरेको छ छैन/?</p> <p>(क) छ (ख) छैन (ग) आंशिक मात्र गरेको</p> <p>•अवस्था पुष्टी गर्ने संक्षिप्त व्यहोरा.....</p>
३९	<p>लेखा परीक्षणबाट हानी नोकसानी वा हिनाभिना भएको भन्नी लगत कायम भएको बेरुजुको सम्बन्धमा सम्बन्धितबाट कानून बगोजिम समयमा चै असूल गरी फछ्योट गरेको छ छैन/?</p> <p>(क) छ (ख) छैन (ग) आंशिक मात्र गरेको (घ) लागु हुने</p> <p>•अवस्था पुष्टी गर्ने संक्षिप्त व्यहोरा.....</p>
४०	<p>कोष कट्टी, धरौटी र करकट्टी गरेको रकम समयमै बैंक दाखिला गर्ने गरेको छ छैन/?</p> <p>(क) छ (ख) छैन (ग) आंशिक मात्र गरेको</p> <p>•अवस्था पुष्टी गर्ने संक्षिप्त व्यहोरा.....</p>

नोट: अनुग्रहन समितिले आवश्यकता अनुसार बुँदाहरु थप गर्न सक्नेछ ।

आज्ञाले
सुनिल निरौला
प्रमुख प्रशासकीय अधिकृत